


धर्मकीर्ति संस्कृत

बैशाख पूर्णिमाको उपलक्ष्यमा प्रकाशित



बुद्ध वर्ष २५१६

विक्रम संवत् २०३२

नेपाल संवत् १०६५

हिन्दू संवत् १९७५

सम्पादक
भिशु अश्वघोष

प्रकाशक

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

धर्मकीर्ति विहार

श्रीघः नःघ दोल

काठमाडौं

मूल्य २।-

HOTEL CRYSTAL

Extends Hearty Greetings

**to all its well wishes & Tourists
Visiting in the Himalayan Kingdom
the land of BUDDHA**

**On the Auspicious Occasion of
Vaisakh Poornima
the Full Moon Day, Birth,
Enlightenment and Mahaparinirvana of
BUDDHA**

HOTEL CRYSTAL Pvt. Ltd.
594 Shukra Path, Kathmandu-6
NEPAL

Telegram : **CRYSTAL,**
Kathmandu

Phone : { 12-630
13-696
13-397
13-611



बुद्ध-वचन

महामंगल

- १) मूर्खको संगतबाट टाढा रहनु, सत्यण्डितहरूको सत्संगत गर्नु अनि पूज्यजन (मान्त्र पर्ने) को पूजा मान गर्नु ने उत्तम मंगल हो ।
- २) भनुकूल प्रदेशको बास पूर्वजन्मको पुण्य अनि राज्ञो काममा मनको दृढता – यही उत्तम मंगल हो ।
- ३) विद्या र कलाको उपार्जन, सद्व्यवहारको अभ्यास तथा मधुरवाणी – यही उत्तम मंगल हो ।
- ४) भातापिताको सेवा, स्त्री-पुत्रादिको सह्यार अनि राज्ञो तरिकाले गरिएको कर्म – यही उत्तम मंगल हो ।
- ५) त्यागशील हुनु, आचरण असल हुनु, ज्ञातिवर्गलाई सहयोग गर्नु अनि निर्दोष काम गर्नु – यही उत्तम मंगल हो ।
- ६) अकुशल काम नगर्नु, भावक पदार्थ पिउनुबाट संयम हुनु अनि सन्मार्गमा संलग्न हुनु – यही उत्तम मंगल हो ।
- ७) आदर, नच्चता, सञ्चुष्ठि, कृतज्ञता अनि समय समयमा सद्बुर्भालाई सुन्नु – यही उत्तम मंगल हो ।
- ८) कथमा, मधुर भाषण, सत्तहरूको सत्संगत अनि समय समयमा धर्म चर्चा – यही उत्तम मंगल हो ।
- ९) तप ब्रह्मचर्य, आर्यसत्यहरूको ज्ञान अनि निवाण पद (मुक्ति) को साक्षात्कार – यही उत्तम मंगल हो ।
- १०) निन्दा र प्रशंसा आदि सोक धर्मबाट विचलित नहुनु, चिन्ताबाट मुक्त हुनु, बलेशरहित हुनु, सुरक्षित हुनु – यही उत्तम मंगल हो ।

विषय-सूची

नेपाली भाषा

मेपाल भाषा

अंग्रेजी भाषा

क्र.सं. **विषय**

१. बुद्ध-बचन
२. कुयाच्चाङ्गु खे
३. बुद्धया सिद्धान्त
४. सिद्धार्थको बाल्य जीवन
५. बुद्धया विचार
६. ते
७. विराजाको सामाजिक जीवन
८. योग्यमह गुरु
९. सुखया लंपु
१०. सुख
११. बौद्ध शिक्षा
१२. मुक्ति मार्ग गन दु ?
१३. बुद्ध र बहाँको उपदेश
१४. बुद्ध जीवनी छवनाबले
१५. बैशाख पुन्ही
१६. संस्कार
१७. बुद्धकालीन बवसः
१८. धर्म छु खः ?
१९. टी.बी. नियन्त्रण कार्यमा समाजसेवीको भूमिका
२०. समाचार

२१. The Practical Aspect of Buddhism in the Modern World
२२. The Message of Vaishakh Poornima

नाम	पृष्ठ
— बरदेश सायमि	३
— पश्चदेवी शाक्य	५
— रिटाकमल तुलाधर	८
— (बुद्धकालीन महिलाहृष्टाण)	१४
— पुष्पा	१०
— प्रेमहेरा तान्त्राकार	१२
— सुभूषितमान तुलाधर	१४
— कमला अर्णेठ	२५
— धर्मसती	२७
— रोहित कुमार अर्णेठ	३०
— नील शोभा स्वर्णपित	३२
— मधुरा शाक्य	३४
— मीना बनिया	३६
— मिशु अश्रवोष	३९
— सुमन कमल तुलाधर	४१
— डा. थीरमान शाक्य	४४

- Miss Sameer Sthapit १
- Chandresh Tuladhar ३

बुद्ध्या सिद्धान्त

— वरदेश सायमि

भगवान् बुद्ध्या सिद्धान्त छु ? अथे धका सुना नं कीके न्यंसा की अकमके ज्योगु द्वाभाविक हे खः । छायधाः सा अ न्हासत्र्या लिसः बिइ अःपु मजू । भगवान् बुद्ध्या सिद्धान्त अ हे खः धका धाय् शायद सुनानं फेमखु । अथे खःसा छु बुद्ध्या सिद्धान्त छुं हे मदु ला ? अथवा निश्चित मजू ? अथे मखु, वसपोलया सिद्धान्त दु अले निश्चित नं जू । वसपोलया सिद्धान्त अ हे धका धायर्फुर्पि शायद दइ मखु धयागुया भतलव वसपोलया सिद्धान्त सम्पूर्ण रूप व्याख्या याय् थाकुइ धयागु जक खः । बुद्ध धर्म अधीकेत स्वतन्त्र चिन्तन माः । मखुसा थूथे थूथे जक चबनी, धात्वे दुने अंक अंगु मखु । की बौद्ध धापिसं वसपोलया सिद्धान्त संक्षिप्तं जक जूसां सीका तयेगु आवश्यक जू । थुगु बारे खें अधीका बीया लागी सारिपुत्र भन्ते नं बुद्ध्या सिद्धान्त गथे याना अधीका बिज्यात अले वसपोल बुद्ध्या शरणे छाय् बिज्यात धयागु खें न्हाथनं त्यना ।

सारिपुत्र भन्तेया जन्म उपतिस्स गामे बहुया कुले जूगु खः । वसपोलया माँ-बौपि तस्सकं तःमि । धन सम्पत्ति व वैभवं परिपूर्ण जूसां वसपोलया मन उकी प्यमपं । बरु न्हाबले गम्भीर अले चिन्तनया सागरे हे जक लाल कथा चबनीगु । अवले वसपोलया नः उपतिस्स खः । वसपोलया तस्सकं मिले जूम्ह पासा छम्ह दु । वया नां कोलित खः । कोलित नं तःमिमेस्या काय्मचा जूसां उपतिस्सया हे पहयाम्ह खः । निम्हं जीवनदा रहस्य व सत्यज्ञान अधीका कायेया लागी तस्सक इच्छुक । इयि इच्छा खः दुःख छाय् वत, दुःख मदयेका ओयेत छु याये माः । अ

खें अधीका कायेत इमिसं गूह त्याग यात । इमिसं प्रतिज्ञा यात कि सुनां न्हापालावक सत्यज्ञान प्राप्त याइ वं मेघसित नं कलेमा : । उपि निम्हं सञ्जय धैम्ह पण्डितयाथाय विद्या व्यवन । तर अन इमित माःगु विद्या मदु । इमिसं मनंतुना चबंगु विद्या सञ्जय पण्डितं बीमफु ।

छन्हु उपतिस्सं अस्सजि धयाम्ह भिक्षु नापलात । अस्सजि भिक्षुया यच्चुसे पिच्चुसे चबंगु व शान्तगु खालं उपतिस्सयात गाङ्कं हे प्रभावित यात । अस्सजि भिक्षुयाके वयात माःगु सत्यज्ञान वह धयागु वं विचा यात । लंय् अभिका विज्याना चबंगु जुया न्वंभव से ल्यूल्यू बन । विहारे अंका अस्सजि भिक्षुयाके न्यन —

“छपिनि गुह सु ? गुरुया सिद्धान्त छु ?”

अस्सजि भिक्षुं बुद्ध्या परिच्चय व सिद्धान्तया बारे थुगु गाया (स्लोकं) कना विज्यात —

“ये धर्मा हेतुप्रभवा! तेसं हेतुं तथागतो ओह
ते सञ्चयोनिरोधो एवं वादी महासमणोति”

अर्थात् — थुगु धर्म (स्वभावं) हेतु वया बहुगु खः, उगु धर्मया हेतु तथागतं आज्ञा दयेका बिज्याइ । हानं उगु हेतुया निरोध नं आज्ञा दयेका विज्याइम्ह वसपोल महाश्रमण खः ।

ज्ञन व बुद्धि परिपक्वम्ह उपतिस्सयात थुलि बं हे दुनेया मिखा चायेका बित । अ गाया छपु न्यना उपतिस्सं स्लोतापत्ति ज्ञान लाभ याना काल । निर्वाण साक्षात्कार यायेगु लंपुइ थ्यन । वयाके जि व जिगु धका ववात्तुक उवना चबनेगु, द्यामदुगु शज्जू, अन्धविश्वास अ व्यतीकरण खुबानि भन्त । वं बुद्ध्यात महसिकल अले नाप बुद्ध्या

व्याक क सिद्धान्तयात श्वीकल ।

उपतिस्सं छु श्वीकल ? उपतिस्सं दया बइगु व फुना वनीयुगा हेतु व हेतुया कारण्या निर्मूल यायेगु उपाययात श्वीकल, गुगु कि बुद्ध्या मुख्यगु सिद्धान्त खः ।

आः थन झीसं नं बुद्ध्या सिद्धान्तया विषय छको विचायाये मालीये ताया । संक्षिप्तं बुद्ध्या सिद्धान्तं प्यंगु आर्य (उत्तमगु) सत्य खः । चतुआर्य सत्य धयागु छु ले ? व खः (१) दुःख सत्य, (२) दुःख समुदय (दुःख्या कारण) सत्य, (३) दुःख निरोध (दुःख मदयेका छोयेगु) सत्य, (४) दुःख निरोध गामिनी प्रतिपदा (दुःख मदयेकेगु लैंपु) सत्य ।

आः जिं थूये चतुआर्य सत्यया व्याख्या याये— न्हापां दुःख सत्य श्वीके नु । अथ संसारे मुख्य याना च्यागू प्रकारया दुःख दु । व खः जन्म ज्वीगु, बुढा ज्वीगु, रोग ज्वीगु, सी मा:गु, योपिनि नाप बाया च्वने मालीगु, मयो-पिनि नाप होना च्वने मालिगु, थःम्हं इच्छा यानागु वस्तु पुरे मज्वीगु अले संक्षिप्तं धाल धाःसा अथ शरीर धारण याना च्वने मागु दुःष (संघर्ष) खः; छायाधाःसा शरीर मदुगु जूसाला दुःख ज्वी हे मखु ज्वी । अथ च्यागू प्रकारया दुःख्या पुचःयात दुःख सत्य धका धाइ ।

निगु दुःख समुदय सत्य— दुःख जुल । दुःख्या कारण नं दु । दुःख्या कारण खः तृष्णा, काम तृष्णा, भव तृष्णा, विभव तृष्णा । तृष्णां याना मनूतयेके सन्तोष धयागु मदु । आशाकुति जुल अले न्हावलें मन सुख मता । वयायेन्तुं जि नं दुसा ज्यू, गथे याना अथे ज्वी धयागु चिन्तन व कल्पना ज्वी । अले न्हावलें दुःख । व्याक क दुःख जुया च्वंगुया कारण तृष्णा खः ।

स्वांगू खः दुःख निरोध सत्य— दुःख्या कारण न सिल, अले व कारणयास मदयेका छोये ल्यू गुकि याना

दुःख मदया वनी । दुःख मदयेका छोयेगु कारण व उपाय मालेगु दुःख निरोध सत्य खः ।

प्यंगू खः दुःख निरोध गामिनी प्रतिपदा सत्य— दुःख मदयेकेया लागी दुःख्या कारण हां निसे ल्येथना छोयेमाः धका झीसं सिल । थथे सीबतुं दुःख मदया वनी ला ? अवश्य ज्वी मखु । उकिया निर्मित उपायया लैंपु माले माल । ज्या याना यंके माल । व उपाय खः आर्य अष्टांगिक मार्ग (उत्तमगु च्यापु लैंपु) । अथ उत्तमगु च्यापु लैंपु खः—

- १) सम्यक दृष्टि = पायच्छिकयं श्वीका कायेगु,
- २) सम्यक सङ्कल्प = पायच्छिकयं सङ्कल्प (निस्वार्थ),
- ३) सम्यक बचन = पायच्छिकयं खं ल्हायेगु,
- ४) सम्यक कर्मान्ति = पायच्छिगु ज्या यायेगु,
- ५) सम्यक जीवन = पायच्छिगु जीवन (निर्दोष),
- ६) सम्यक व्यायाम = पायच्छिगु उत्साह,
- ७) सम्यक श्रुति = पायच्छिगु होश दयेका च्वनेगु,
- ८) सम्यक समाधि = पायच्छिगु ध्यान ।

थुलि झीसं बांलाक श्वीका जीवन हने फत धा सा झीपि दुःखं मुक्त ज्वी व धात्थेयांवि बौद्ध ज्वी ।

संक्षिप्तं बुद्ध्या सिद्धान्त थुलि हे खः । थुकये विचाः याना स्वयेवले आत्मा दु—मदु, पुनर्जन्म दु—मदु, ईश्वर दु—मदु हाला च्वनेगु बुद्धि मानिता मखु । अथे हाला च्वनेगु जीवन सम्यक जीवन जूवनी मखु । आर्य अष्टांगिक व चतुआर्य सत्य अनुसार झीसं अथ हे सकेकु कि बौद्ध धर्म न्हावलें होश तथा सतर्क जुया च्वनेगुलो बल ल्यू । थुकी अन्धविश्व स व मिथ्या दृष्टि, शोषण, अन्याय अत्याचारयात थाए मदु । कतिला पाकः ज्वीगु व शोषण वत कि दुःख्या कारण जूवनी । अले दुःख मयो धाःसां सङ्कर्ष जु हे ज्वी ।

जुया चंगु रवे

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी सद फुना प्यद कथन । २५१९ देव या बुद्ध जयन्ति व धर्मकीर्ति बौद्ध अध्ययन गोणठीया प्यदें बुद्धिया उपलक्षे अंक प्यांगुया रूपे धर्मकीर्ति पत्रिका पिहाँ वथा च्वन ।

एव धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी उद्देश्य अनुसार शुरु जुसें निसें आतक संतोष जनकं न्हाना चंगु व रचनात्मक ढंगं संचालन जुयाचंगु धर्मकीर्ति विहारया उपासक उपासिकापिनिगु, अध्ययन गोष्ठीया सदस्यपिनिगु, तथा अश्वघोष मन्त्रेयागु त्यानु मचागु सहयोग व श्रद्धां याना खः ।

एव धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीया उद्देश्य कथं शुकवार पत्तिकं बुद्ध धर्मया अध्ययन कार्यक्रम शुरु निसें आतक तुते मज्जीक न्हाना वह च्वन तिनि । एव अध्ययन कार्यक्रम बुद्ध धर्म व्यवहारिक खः मखु धयागु श्वीका कायेत व बौद्ध जुया व्यवहारे गुकथं छ्यले फे धंगु श्वीका बिहूत अध्ययन गोष्ठीं लेपु तःगु मछि ल्यथा तःगु दुः- छगू छगू विषय कथा वादविवाद, छगू पुचलं मेगु पुचःयाके बौद्ध सफ्या बारे न्हासः लिसः, हजिरी जवाफ, चत्र पत्रिका व बौद्ध सफ्या थःम्हं गुकथं थूगु खः व अध्ययन गोष्ठी ज्वीबले कनेगु । थःम्हं थूगु बुद्धधर्मया बारे थःगु अनुभवया खें प्यंका, लेख च्वया अध्ययन यायेगु लेपु दयका तःगु जुल । पालिभाषा न्यना बाखें कना व न्यना नं अध्ययन यायेगु लेपु दु वा कार्यक्रम दु ।

धर्मकीर्ति अध्ययन गोष्ठीया मेगु रचनात्मक ज्या खः सभापति व सेक्रेटरी ज्वी सय्केगु व भाषण बीसय्केगुया अभ्यास । प्रत्येक शुकवारखुनु कार्यक्रम ज्वीबले सभापति व सचिव वा आयोजक नं हिला वनो । फुकं पालंपा पुचः

सम्बरकथं हिला वनो । एव कार्यक्रम थःगु तालं न्हाना हे बइचंगुलि बौद्ध अध्ययन गोष्ठो परिवारया लयता वो । मतिचा ब्वाय वने धका स्वास्थ्य सेवा कार्यक्रम छगू डपे ज्यगु खः तर तुति बःमलागुलि दिना आराम काये माल ।

(२) गाँ गामे वना थःम्हं थै बौद्ध शिक्षा प्रचार यायेगु कार्यक्रम नं तुते मज्जूति । बहु अपो व मह जक जू धायकु । आतक बौद्ध शिक्षा प्रचारार्थ वनागु गाँत— भोट (बनेपा), सांगु (त्रिशूली), सकव (सांखु) नाला, बलम्बु, सतुंगल, टोखा आदि देशे अथवा गामे कार्यक्रम दयके धुन ।

(३) दंय छकः बुद्धधर्म व शिक्षा सम्बन्धी बौद्ध पत्रिका पिकायगु रसाकथं २५१९ गूगु बुद्ध जयन्तीया उपलक्षे एव धर्मकीर्ति विशेषाङ्कु पत्रिका पिहाँ बइचंदन । एव पत्रिकाय पिहाँ बइचंगु लेखत शुकवार पत्तिकं अध्ययन गोष्ठी वया सय्का सीका रचनाया रूपे च्वया ब्वना न्यंका तःगु बाँबालाःगु ल्यथा संझाह जक यानागु खः । एव पत्रिका पिकायेत व्यापारीवर्गतर्ते विज्ञापन विद्या सहयोग व गुहाली विद्या दीगुलि व्यक्तिपत्ति धन्यवाद मध्यूसे च्वने मफु ।

उद्देश्यं अपो जुया चंगु ज्या नं न्हायनां अपो खें ज्वी थें मतोः । आपालं याना लय छगू धयाथे बुद्धधर्म सम्बन्धी सफूत छाये याना निशुलक (सिर्ति) इना विद्या च्वनागु दु । थुकिया श्रेय धर्मकीर्ति विहारया बुद्ध पूजाय भाग काइपि उपासक उपासिकापित्त दु । वयेकपित्रं यथा श्रद्धा चन्द्रा विद्या गुहाली याना मदोगु सा पुस्तक प्रकाशनया ज्या मज्जीगु खइ । उकिं धर्मकीर्ति विहारया परिवारत धन्यवादया पात्र जू । सहयोग मदयेकं छुं ज्या बांलाक सिद्ध ज्वी मखु । बुद्ध धर्म सम्बन्धी जाँचे पास जूपित्त

पुरस्कार नितरणया लागी अधिक सहयोग दिया दिज्यार्गुलि श्री लोकदर्शन वज्राचार्य धन्यवादया गत्र जू।

(४) पृष्ठगु उद्देश्यकथं देश विवेशं विज्यार्पि बौद्ध विद्वान्तयेत् वागत यायेगु समारोह नं यथा शक्ति यानावं चत्वना तिनि ।

२५७७ गू बुद्ध जयन्ती निसेवैशाख पुन्हीबले नसे अस्पताल पत्तिकं विरामीतेत फलफूल व बिस्कुट इना बीगु ज्या नं आतकं जुया बइचंगु दु ।

धर्मकीर्ति वत्रिकाया लागी दैय दैय विज्ञापन सङ्कलन

द्वारा गुहाली याना व्युगुलि अध्ययन गोष्ठीया कर्मठ कार्यकर्ता सुधी सुमन कमलयात धन्यवाद मब्यूसे च्वने मफु ।

थुक्यं रचनात्मक ढंग संस्था थःगु तालं न्हाना च्वंगुलि जिमित लयता वो । थथे हे सदा न सकसिगु पाखे सहयोग दै धयागु आशा याना ।

सकसितं २५१९ गूगु स्वाँया पुन्होया भितुना दु ।

— धर्मवती

अध्यक्ष— धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

NEPAL TUBERCULOSIS ASSOCIATION

Patron: His Majesty the King

Tech. Adviser Dr. Y. R. Joshi

अध्यक्ष— स्वास्थ्य मंत्री

कोषाध्यक्ष— छाठ श्री नरेन्द्र बहादुर राणा

सचिव— छाठ श्री थोरमान शाक्य

कालिमाटी

१५ वैशाख २०३२

श्री अध्यक्ष ज्यू

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

श्रीध: नघलटोल

महोदय,

गत वैशाख ७ गते आइतबार तपाईंको नेतृत्वमा बौद्ध भिक्षु तथा अनगारिकाहरू तथा महा विद्यालयका हसिला कुर्तिला विद्यार्थीहरूको एक समूहले यस नेपाल क्षयरोग निवारण संस्था र यस संस्था द्वारा संचालित विभिन्न कार्यक्रमहरू बडो अभिलेखीका साथ निरीक्षण जानकारी गर्ने आउनु भएकोमा म संस्थानका तर्फबाट तपाईं एवं तपाईं मार्फत यहाँ आउनु भएका समुहका सबै धर्तिहरू प्रति दिले देखि आमार त्यक्त गर्दछु ।

यहाँ आउनु हुँदा उक्त समूहले संस्था द्वारा संचालित चेष्ट अस्पतालमा भर्ना भएका विरामीहरूको सफा सुधार का लागि पानीको अभाव भएको समस्या बुझि त्याङ्गीमा पानी राखी दिएको र यस काममा अरू सहयोग गर्ने चत्वन दिएकोमा हामि विशेष कृतज्ञ छौं ।

यसबाट यो स्पष्ट छ मानव मात्रका सेवा पथ प्रदर्शक भगवान श्री गौतम बुद्धको खास तर्फन खोजमा संलग्न तपाईंहरू भगवानका सच्चा अनुयायी हुनुहुन्छ ।

छाठ थोरमान शाक्य

महा सचिव

थुकथं विचा याना स्वयेक्षे बौद्ध सिद्धान्त छगू जीवन
मार्ग व जीवन सुखमय ज्वीगु छगू उपाय जक थें ताः । अब
हे खँयात ध्वीका उपतिस्स स्रोतापश जुल । थये याकनं
ध्वीका कायेफुगु वयागु बुद्धिमत्ता व प्रज्ञाया चिखः । वं
बुद्ध्यात गये याना म्हसिकल ले ? वं दुःख दु, दुःखया
कारण नं दु अले दुःखया हेतु निर्मूल यायेगु उपाय नं कना
बिज्याइम्ह बुद्ध धका म्हसिकल । बुद्ध छम्ह मोक्षदाता व
वरदान बीम्ह धका म्हमसीकुसे छम्ह शुद्ध मार्ग-प्रदर्शक जक
खः धका म्हसिकल । उपतिस्सं दक्ष खँयात बाँलाक ध्वीका
हे जक बौद्ध सिद्धान्त ग्रहण यागु खः । थुले छं थुयेवं
उपतिस्सं न्हालंचाःम्ह थें जुल । वं वास्तविक खें युल । अले
लय् लय् तातां थःम्ह ध्वीका व ल्वीका कयागु खें पासा

कोलितयात नं कंदन । कोलित नं अब खेयात ध्वीका
स्रोतापश जुल । अले इमि गुरु सञ्जय नं गंकग नं निरःत्वा
पासांपि व्वना बुद्ध्याथाय् वन । अले उपतिस्स व कोलित
सारिपुत्र व मोदगाल्यायन नाम बौद्ध शासने अप्रभावर्कपि
जुया विज्यात ।

सारिपुत्र भन्ते नं बुद्ध्या सिद्धान्तयात गुरुकं ध्वीका
विज्यात धयागु घटनां कोसं नं बुद्ध व वसपोत्रया सिद्धान्त-
यात ध्वीके फु । अथे ध्वीका व्यवहारे छलता ज्वीगु जीवन
सफल व सुखी यायेया लागी न्हालंचले प्रयत्नशील ज्वीमागु
दु । थुलि याये फःता हे जक बुद्धांश्च सिद्धान्त धात्यें थम्ह
ज्वी ।

— —

बुद्ध्या जन्म, बुद्धत्व प्राप्ति व महापरि-
निर्वाण ज्गु २५१६ बुद्ध जयन्तीया

उपलक्षे

सकल ग्राहक वर्गपिन्त

दुनुगलं निसें

भिंतुना

के. बी. रेष्टुरॉ

वटु, ये

बल्लागु व यडपुसे छवंगु स्वयेगु न्हायकं,

तस्बीर, फ्रेम व इस्तील फ्रेम
उपहारया सामान माःसा

जिमित लुमंका दिसें ।

२५१६ दँ स्वाँया पुन्हीया
भिंतुना

पूर्ण स्टोर्स

१२१३१० थायमदु बाज़ेमढा, ये

सिद्धार्थका बाल्य जीवन

सिद्धार्थको बाल्य जीवनी एक पटक अध्ययन गरौं अनि मात्र वहाँको हृदय कत्तिको पवित्र र स्वच्छ रहेका भने कुरा राम्ररी जान्न सकिन्छ । सिद्धार्थ कुमार केटाकेटी अवस्था देखि ने चिन्तनशील, गम्भीर स्वभावको हुनु हुन्ध्यो साथ साथ दार्शनिक पनि ।

एक दिन सिद्धार्थकी धाइ आमाले आपनो बालक पनि दर्बारमा साथै ल्याई । सिद्धार्थ जन्मेकै दिन उक्त बालकको जन्म रुप्एको हो । त्यो धाइले त्यो बालकलाई सिद्धार्थको अगाडि राखेर भनी—

“तिमी ठूलो भएपछि तिमीले राजकुमारको चाकरी गर्न पाउँछौ । तिमीले आपनो मालिक राजकुमार हुन् भनी जानी राख ।”

सिद्धार्थ आपनो समवयस्क बालकको मुख हेरेर हँसि-
रहनु भयो र विचार गर्नु भयो—

मलाई खेलनलाई एकजना साथी चाहि राखेको छ ।”

सिद्धार्थले मन्नु भयो— आऊ यहाँ, मर्ताँग खेलन आऊ ।

धाइआमा— राजकुमार ! त्यो एक जना नोकरानीको छोरा, तपाईं एउटा राजकुमार ।

सिद्धार्थ— हामी सबै साना बालक हौं आऊ, हामी खेलौं भनी सिद्धार्थले आपनै तालले भनी रहनु भयो ।

धाइआमा— “होइन राजकुमार, तपाईंले नोकरको बच्चासंग खेलन हुँदैन, तपाईं राजकुमारको दर्जा पनि राख्न जान्न हुन्न ?

दर्जा ! के भलेको ? म केही जान्दिन भनी सिद्धार्थ हाँसिरहनु भयो ।

अर्को धाइ आमा— ठूलो भए पछि थाहा हुन्छ नि !
ती धाइको छोरा— आमा ! मलाई त्यो घोडा लिइ
दिनु होस भनी पिर ली ।

“रातो कि सेतो, कुन चाहि घोडा हैं भनी” सिद्धार्थले
सोधनु भयो ।

“उ ! त्यो रातो चाहि घोडा भनी” धाइको बालकले
माथ्यो ।

धत ! यहाँ तंले केही माग्न हुँदैन अलचिछना केटो !
चुप लाग भनी आमा चाहिले हुक्कारी ।

तिमीलाई चाहेको त्यही रातो घोडा होइन ? लाउ
भनी सिद्धार्थले दिइनै हालनु भयो ।

हुन्न ! हुन्न !! त्यसलाई दिन हुन्न भनी एउटी धाइले
रोकी रही ।

फेरि अर्को धाइले भनी— राजकुमार केटाको बारी
बिगारी न बिसयोस्, पछि यो केटोले तपाईंको टाउकोमा
टेक्न आउला ।

सिद्धार्थ— तिमीहरूले मलाई भेरो आपनो कुनै चीज
कसैलाई नदे भनेर सिकाउन छोजेको ?

धाइ आमा— यो तपाईंको खिलौना हो राजकुमार !

सिद्धार्थ— यस्तो किन ? मैले दिइ सकेको बस्तु
कसैले लिन पाउँदैन र यसो भनी रातो चाहिं घोडा त्यो
केटोलाई दिई छाडनु भयो । यन गाडा एक जोडा बढता
दिएर पठाउनु भयो ।

कस्तो देउता जस्तो राजकुमार भनी मनमनै आशीष
दिई धाइ र बालक दुखले प्रसन्नता दर्शाए । ५६

पछि बसन्त महिनामा शुद्धोदनले सिद्धार्थ कुमारलाई बाहिर धूमाउन लगे । एक ठाउंमा एक जना कृषकले खेत खनिरहेको थियो । त्यहाँ सिद्धार्थले ध्यान पूर्वक हेरिरहनु भयो । त्यहाँ पछि एउटा अचानक उडेर आई कृषकले खनेको माटोमा देखिएको कीरा फट्यांगा चुच्चोले ध्यापेर लग्यो । B

फेरि एक पटक बगेचामा डुल्न जाँवा एउटा छेपारोले पुतली निली रहेको देखनु भयो र छेपारोलाई भ्यागुताले निलोरहेको भ्यागुतालाई सर्पले निली दियो । फेरि अर्को ठाउंमा सर्पलाई न्याउरी मुसाले शिकार गरिरहेको देखनु भयो । C

यो घटनाले सिद्धार्थको मनलाई अक्षतिर भोडिदियो । सिद्धार्थले विचार गर्नु भयो— अहो ! ! बलियाले दुखलाई शिकार गर्ने; यस्तै बाहिर धूम्न जाँवा दरबार देखि बाहिरी जीवनको ऐना पनि सिद्धार्थ कुमारले छलंज देखनु भयो । खेत खनिरहेका कृषकको जिउमा पनि कुनै लुगा थिएन, शरीर जस्तै धामले कालो भएको थियो ।

सिद्धार्थ कुमारले विचार गर्नु भयो— के मैले यो राज्य छोडेर एउटा नयाँ मार्ग पैद्याउन न सकुन्ना ! त्यहि नयाँ मार्ग खोजनको भिमित सुटुक्क तपोबन जान्छ भनी अभिनिष्क्रमण हुनु सिद्धाय एथलै संसारबाट अलग बस्नलाई होइन ।

[“बुद्ध्या अर्थ नीति” नामक पुस्तकबाट अनुदित ।]

- B. The teaching of Buddha -By Y. M. B. Japan
C. The light of Asia.

२५१६ ओँ बुद्ध जयन्तीको
सुखद उपलक्ष्मा
समस्त नेपाली प्रति
मंगल कामना

कर्नर लज

ह्यूमत टोल, काठमाडौं

फोन नं० १३४८४

लुमंका दिसँ
न्ह्याबले ज्वाला ज्वालां थिना बांलाना
चवनीगु, गबले तमज्याइगु, खर्ल
मवंगु स्वय है यैपुसे चवंगु
हुलास स्टैन्लोस स्टिलया
थलबल माःसा छिकपिनिगु सेवायः—

सो रुम :-

ज्योतिकाजी भानिकज्योति
दा७ मखांत्वा, ये

फो. नं. १४२६३

बुद्ध्या विचार

पद्मदेवी शाक्य

बुद्ध्या विचारया बारे बाँलाक ज्ञान मदुसा नं धाय
मसःसा नं धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी बना सयेका
सिइका तथा थें छुं खें न्हाथने तेना ।

बुद्ध्या विचार मध्ये जित तस्सकं योगु खें ला चाकुइ
भुजि प्यपुना च्वने थें लुकी सनं क्षीगु भन प्यपुना मच्वनेगु
बानि बसे याना च्वने माः । यदि कीके बांलालागु चीजे
प्यपुना च्वनेगु बानि दत धासा उकिं याना कीत दुःख उकीः—
गथे कि छुं छता बांलागु हिसिचा दुगु चोज खनी । अले
कीके लोभ उत्पन्न जुया थःके नं न्हागु याना नं व चीज
दयकेगु इच्छा याइ । भ वस्तु मदइबले की तस्सकं दुःख तोया
च्वने माली । मने दुःख जुलिकि न्हाबले खा खिउंका च्वने
माली । उकिं बांलाक पुनेगु, नयेगु, स्वयेगु बानि बसे मयासे,
प्यमपुंसे च्वने कथके माः । अथे धका कीसं पवर्गी थे
बांलालागु वस पुना, नया त्वना भ्वायः याना घच्चापुसे च्वंक
ज्वीगु ठीक मजू । दयकं भ्वायथक वस पुना बांलालाक
नया गनं मध्ये सुम्क च्वंच्वन कि नं मानसिक ल्वचं पुंका
च्वने माली थो । उकिं कीसं गष्टे अनुसारं नया त्वना,
पुना सन्तोष जुया च्वने कथके माः । धया तःगु नां दु—
“सन्तोषी सदां सुखी असन्तोषी सदां दुःखी” । थुकिं सी
दु जीवन सुखी यायेत सन्तोष धयागु माः । न्हावको दुसां
मगागु आशाकुति असन्तोष चित्त त्रुल धायेव मानसिक ल्वे
ज्वीका च्वने माली ?

अप्यो याना थोकन्हे यापि मनूत न्हावको दुसां मगाना
असन्तोषी जुया दुःख सिधा च्वंगु खने दु । गुर्लि गुर्लि
हानं सन्तोष एवंगु धल्ला उया छुं मयासे— लुयाय् कर्मे मदु

धका सुम्क च्वनेगु पल्के थूंपि नं खने दु । अथे कर्मयात
दोष विया सुम्क च्वनेगु नं पायछि मजू । बुद्ध्या विचार
अनुसार कर्म वा भाग्य धैगु थःथःगु ल्हाती खः । थः थःपितं
दयेकीगु ज्या खः । कर्म धयागु सुनानं दयेकां दैगु मखु ।
उदाहरण माल धाःसा छह विद्यार्थी जाँचे पास उरीगु
थःथःगु मेहनत व उत्साहं खः । केल जुल धका दुःखी जुया
कर्मे मदु लुयाय् धका निराश ज्वीगु तःधंगु भूल जूवनी ।
उत्साह व मेहनत यात धाःसा छन्दु अवश्य सफल ज्वी ।
वया मने च्वंगु इच्छा नं पुरा ज्वी ।

मानव समाजे यचुगु व सिचुगु वातावरण हयेगु बुद्ध्या
विचार खः । थन यचुक व सिचुगुया माने ज्या मयासे
बाँलाक पुना याउंक च्वनेगु धागु मखु । सकले कर्तव्य
पालन याइपि व परस्पर सहयोगी जुया न्हाइपुक जीवन
हना च्वरेगु आनन्दगु वातावरण हयेगु धागु खः । सामा-
जिक मनूतसे थःथःगु कर्तव्य पालन याना यंकल धाःसा
तिनि समाजे न्हाइपुसे च्वंगु वातावरण स्वय दैर्थे च्वं ।
सकले सेवक जुया ज्या याना यंकल धाःसा अवश्य नं
न्हाइपुसे च्वंगु वातावरण वइ । बुद्ध्या विचार अनुसार
मालिक ज्वीगु मनो प्रवृत्ति पायछि मजू । थुकिं याना मनूते
मने असन्तोष व अमैत्रीया वातावरण वइ ।

बुद्ध्या विचार अनुसार कर्पिगु दांष मालिगु स्वयानं
न्हापां थःगु दोष माले सयकयगु शान्तिया उपाय खः ।
थःगु दोष छंकेगु बानि धाःसा थों सुयाके नं खने मदु धयां
अपो खें ज्वी मखु । थःथःगु दोष खेंके फुसा ल्वापु व कलह
धयागु उस्त दैर्थे मच्वं ।

बुद्धया विचार मध्ये छगू “आर्यमौन” साप बाँला जू ज्याय न खेले दु । म्वा मदुगु गफ व खें लहाना ई फुके मते । बहु सुंक च्वनेगु भि धका धागु अर्थे ‘आर्यमौन’ धयातगु खः । अथ खें बुद्ध छ्याय धया विज्यागु गन धया विज्यागु सीका तये बह जू ।

बुद्धया पाले यक्षव दयेक मनूत भिक्षु जू वल । आपालं याना खें बाँसाक श्वीका व जां दयेका भिक्षु जूवोगु खने मदु । छन्हु भिक्षुपि भोजनं लिपा छ्यथाय मुना म्वा मदुगु खें लहाना च्वन । गथेकि वं वयाके- छ छु जात यास्म ? छं न्हापा छु ज्या याना च्वनागु ? छं छये सु सु दु ? व्याहा याये धुनलाकि मधुनि ? इत्यादि खें लहाना गफ याना च्वन । अबले लावक भगवान् बुद्ध अन भिक्षुपिनि गफ जुया च्वंथाय विज्यागु जुया च्वन । अले बुद्धं भिक्षुपि सःता धया विज्यात- “खें लहायेगुसा ज्याय खेले दुगु जक खें लहा मखुसा सुम्क च्वं ।” म्वा मदुगु खें लहायेगु अशिक्षित व असःयया चिं खः । म्वा मदुगु खें लहाय मखु धाःसां तविनं ज्या मदेबले क्षीपि नं म्वा । मदुगु खें लहाइथाय लावनीगु अले म्वा मदुगु खें लहाइ यासं बचे ज्वीत याकुइगु । अज्या थाय लावसां फया फल्लि नंमवासे सुम्क च्वनेगु भि,

निन्दा चर्चा मयायेगु भि थये सुम्क च्वनेगु यात “आर्यमौन” धागु खः ।

सत्यगु जूसां न न्हायाय नं हान दु । इति । धया विज्यागु बुद्धया विचार साप बाँलाये जो मू त राहा जू व कथंला । छ्याय धाःसा सत्यगु खें जूसां न सप्राज्यात मलांगु व फाइदा मदुगु उवीकु । थःत नं काइदा मउरी दु । उकि बुद्धं धया विज्यागु ज्वीमा सत्यगु खें जूसां गनं गनं ल्हाय मज्यू ।

छम्ह धनिम्ह मनुखं एपिन्त दुःख कट्ट विया कमाय याना तगु धन दान बीगु सिंकि छम्ह गरिबमेस्यां हिवति कमाइया परिश्रम दुगु दान उत्तम जू धका बुद्धं धया विज्यागु विचार थौया युग्यात सापलो, ध्यावहारिक जू :

थःके मदुगु गुण च्वनेगु बानि मज्यू धयागु बुद्धया विचार झन खःये च्वं । अ छगू अभिमानया चिं खः । यदि सुना न थःकुं मसःसां, लुं याये मकुसां जि उलि सः जि थये याना धका फूँड याना जुलकि लिउने लिउने मनूतसे हेला याका च्वने माली । ल्वा ह्याउका च्वने माली । पश्चाताप ज्वीका च्वने माली । निन्दा याका च्वने माली । बुद्धया विचार भि स्यूये प्रस्तुत यानागु खः । अस्तु ।

सिद्धार्थ कुमारया जन्म, बुद्धत्व प्राप्ति व महापरिनिवर्ण जूगु स्वाँया पुन्हीया उपलक्ष्मि हार्दिक शुभकामना

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

धर्मकीर्ति विहार

श्रीघ नघःल टोल, ये

ते

—रिटाकमल तुलाधर

एवं संसारे नाना प्रकारयांपि जीवात्मा वस्तु, स्वाँ
सिमां जाया च्वंगु दु । उकी मध्ये गुगुं कीत योगु दै, गुगुं
मयोगु नं देच्वनी । की मनूते पुचले च्वना अने तनेगु खैं
न्यने माली चाहे भिंगु ज्वीमा चाहे मर्भिंगु ज्वीमा । गुबले
न्हाइपुसे च्वंगु ज्या याये माली गुबले म्हाइपुसे च्वंगु ज्या
याये माली । थथे मयोगु खनीगु, मयोगु न्यनेगु, मयोगु ज्या
याये मालकि मन याऊतुसे च्वना असन्तोष भाव पिहाँ वइ ।
अले खा खिउसे च्वना वइगु यात ते धाइ ।

मनोबैज्ञानिकतेगु धापू अनुसार ते पिहाँ वइगु
स्वाभाविक हे खः । तं धैंगु मनूतसे पिकाय हे मा: । तं
पिमकालकि मने अने—अनेगु खैं ल्हाइ अले खैं ऊहैं नं ज्वी
फु । की आपालं ध्यायेथःम्हं मनंतुनाथे मञ्जुलकि मने
अशान्ति वया खाले सुपांय वइ । अबले छत्यु तं पिकाय
धुनकि मनहे याउंसे च्वना कया नं स्थागु मदया वनी । म्हं
नं याउंसे च्वनी । यदि कीसं उगु थुगुं मयोगु खैं लुमंका
मने खैं ल्हाका च्वंच्वनकि गबले हे मानसिक शान्ति दं
मधु । मने अशान्ति जुलकि छुंहे ज्या पूवंक याय्के मखु ।
अप्यो मात्राय मने खैं वाय्का तलकि हिमहि चाइ, लागि
चाय् मास्ति वइ अले दिक्क जुया खैं ऊहैं ज्वी । तं पिकाय
धुनकि याउंसे च्वना तं कोलना वं । उकी मनो बैज्ञानिकतसे
ध्यातःगु तं प्वःचिना तथे मज्यू ।

मनो बैज्ञानिकतसे अथे ध्यातःसानं गुबले गुबले तं
पिमकासे सुंक च्वने बले नं अशान्ति तना वं । तं पिहाँ बल
कि छये छिंगां ह्याय्पुसे च्वना वं फुकस्यां खा चःमकं ।

तःसकं तं पिकाय मज्यू ध्यातःगु ज्वीमाः ।

थुगु बारे मेपाखें छक विचा यायनु । यदि कीसं खिचा
छम्हेसित हाय्कल धा:सा खिचां तं पिकाय सु न्हाओने
धवदुल वयात हे न्याना बी । व खिचां वयात हीचायकूम्ह
सु धका माला न्याइ मखु । ध्वया कारण खः खिचुतेके
विवेक बुद्धि मदु । कीसं तं पिकाय धका फुकक नापं तं
वयना न्वंभवासे च्वने मज्यू । सुनाप तं चायागु खः व
नाप जक तंमोया मेर्वि नापं न्हापाथेतुं ल्यवहार यायेमाः ।

हानं मेर्वि छध्व मनोबैज्ञानिकतेगु धापू अनुसार तं
ध्यागु छ्गू हिसि मदुगु बेफाइदागु ज्यामः खः । मनया
न्हायकं मिखा खः । मिखां कीगु मने च्वंगु खैं फुकक वयना
च्वंगु दै । सुं मनू लयताइ च्वन बा तं चाइ च्वन ध्यागु
खैं मिखां हे सीके फु । ल्यता वइ च्वंम्ह मनूया खाले छ्गू
न्हाइपुसे च्वंगु ज्योति (जः) पिहाँ वइ च्वंगु दै । खा
न्ह्यू खा वे । मिखा मुसु मुसु निहला च्वंगु दै । तं पिहाँ
बलकि मनूत स्वे हे भिद्योयें न्यानापुसे च्वनी । रूप हे पाना
वनी । तं पिहाँ वइबले रक्त (हि) संचालनया वेग नं
बढे ज्वी । गुर्जक याना रक्तचाप Blood Pressure बढे
ज्वी । ब्लड प्रेसर बढे जुलकि छ्यों स्थाइ, इकुइ, म्ह कसे
ज्वी, आतापुती म्वय म्वयद्यायें जुइ । मिखाया नानिचा
फुले ज्वी । खा ह्याउंसे च्वनी । तं नं कीगु विवेक बुद्धियात
कवत्यला शीत बेहोश याना बी । अले त्यो मर्यो, ज्यू मज्यू
ध्यागु मिखां छुं खनी नखु । कीसं स्थू न्हागु ज्यानं होश
तया विवेक बुद्धि पुरे याना याय्माः । तंकालितेत

Gastic धयागु त्वचं क्य यो । आप् धाःसा तें पिहाँ बलकि म्हया ला Contract जुया Liver यात खराब याइ । उकि Physiological अनुसार तें धयागु छगु कोत बेकाइदा याइगु साधन खः ।

झी वयागु धयागु धाल खेय जक मवंसे झीसं हे छक विचार याना स्वय तु । झी साधारण मनौतेगु धापु अनुसार तें धयागु स्वयातं मयो । तर मयोसां सुं नं तें विमकासे च्वने मफु । फुकहस्यां तें पिकया हे च्वन । तें धयागु मात्राछि जक पिकाय् सयके माथें च्वं ।

तें पिहाँ वइगु किसिम किसिमयागु दु । गुलिस्यां मिखां जक स्वया, गुलिस्यां मिखा ततः गो याना स्वया, तें वयना च्वनी । गुलिस्यां खै मल्हासे तें पिकया च्वंसा गुलिस्यां द्यं जक आना तमं क्यनी । गुलिस्यां अनथन मदेक पिहाँ वना तमं क्यनी ।

तें पिहाँ वइगु नं उबले थुबले धयागु ठिकाना मदु । लुर्कि छक जक हासां, भुतुलिइ मि मच्यासां, ताचा मिले मज्या ताः चायके मफया, बसः बांलाक मिले मज्या, जांचे प्रश्न थ्वीका काय् मफया, अले सुना नं गिजे यातकि तें पिहाँ वइ ।

सकसिनं स्थू तें मर्मि धका । तर तें फि मफु । यक्को शास्त्र सयेका तःसां तें पिहाँ बो । बुद्धं धया बिजयागु दु-तें नं शास्त्रयात हे खतं नयेका बो यो । तें नं छम्ह गुरुया शास्त्रयात खतं नयेका झागु खाखे छम्ह कने स्यना ।

छम्ह ब्राह्मण गुरु दु । गुरुं पंच पाण्डवतेत यक्को शास्त्र स्यने कनेयात । छम्ह गुरा इभित “तें पिकाय् मते” धयागु मन्त्र स्यना बिल । फुकहस्यां व मन्त्र कण्ठ यात । तर दुर्योधन छम्हस्यां कण्ठ वयेके मफु । गुरुमहस्यां-यज्ञागु छगु हे कण्ठ याये मफुम्ह धका दुर्योधनया न्यताले च्यारा च्यारां दाल । दुर्योधन मुसु मुसुं न्हिला च्वन । गुरुमेस्था एन तं पिहाँ वल बरा छ गिजे याइम्हका मखुला धका हानं दाल । अले दुर्योधनं गुरुयात धाल- छपितं हे तें पिकाय् मज्यू धका स्यना नं हानं छपिसं हे तें पिकाल । अले गुरु-मेस्था एसंक बना जि करपिन्त स्यने जकं सः थःम्हं तें स्याय् मसः धया दुर्योधनयात प्रशांसा यात ।

उकि झीसं सिलकि तंया फाइदा सिकं बेकाइदा अप्पो धका । उकि फर्ति फतले तयात ववत्यला च्वने फयके माल ।



टिन प्याक फलफुल, स्क्रवास, बिस्कुट व भीथाय् तयार जूगु धुँ माकर्फ “चाउ चाउ” या लागी लुमंका दिसँ

तुलाधर इन्टरप्राइजे

६/३१, जुद्धसडक,

पो० ब० नं० ३०४

कान्तिपुर ।

फोन { पस: १३३५०
 खे १४३५०

विशाखाका सामाजिक जीवन

(बुद्धकालीन महाराष्ट्रात)

विशाखा उपासिका सबै नाता कुटुम्बहरू तथा इष्ट-
मित्रहरू सेंग मिलो जुली भस्त भवने भद्र स्वभावकी नारी
यिइन् । आफुले जे जस्तो विश्वास गरेता पनि अकाङ्को
विश्वासमा आझेप वा आघात पुन्याउने स्वभाव उनिमा
यिएन् । न त उनले आफ्नो धन, जन, यस कीर्तिको
प्रमाण द्वारा अरु माथि दबाउ राख्न चाहन्थिन् । बरु उनी
सबैको प्रति दया, स्नेह तथा सहानुभूति राख्न सबैने बीर
नारी यिइन् ।

एक दिनको कुरा हो— श्रावस्तीमा रक्सी पिउने
उत्सव थियो । अनि विशाखाका पांचशय साथी स्त्रीहरू
आई विशाखालाई भने—“विशाखे ! आज उत्सव मनाउन
पन्यो ।” उनीहरूको कुरा सुनी विशाखाले भनिन्—
“साथी हो ! म रक्सी पिउन । यो उत्सव भने रक्सी
पिउने उत्सव हो ।” विशाखाको कुरा सुनी उनीहरूले
भने—“विशाखे ! त्यसो भए तपाईंले बुद्धलाई निम्तो
गरी भोजन दिनुहोस, हामीहरू रक्सी आदि पिई उत्सव
मनाउने छौं ।” विशाखाले उनीहरूलाई न निदा गरिन् न
प्रशंसा नै । बल्कि उदारतापूर्यक उनीहरूको कुरालाई
स्वीकार गरी बुद्धलाई निम्तो गरी भोजन दान दिइन् ।
माँकपख ती पांचशय स्त्री साथीहरूसेंग जेतवन विहारमा
धमर्पदेश सुन्न गइन् । ती स्त्रीहरू रक्सी पिउदै विहारमा
गए । विहारको ढोकामा पुरादा पनि रक्सी पिए । बुद्ध
भगवान्से उपदेग सुनाइरहनु भएको बेलामा कुनै तरहले
पनि चूप लागेर बस्त नसकेका ती स्त्रीहरूले अनेक तरहले
हातखुटा चलाउन थाले । अनि कोही कराउन थाले, कोही

फगडा गर्न थाले, कोही गाउन थाले र कोही त नाज्ञ पनि
थाले । यस प्रकार धर्मसमामा भइरहेको महाविकारता-
लाई देखी भगवान्से उनीहरूलाई संवेग जनाउन, विरक्त
पान आँखी भौंको रौंबाट कालो रश्मी निकाल्नु भयो र
महाअन्धकार भयो । महाअन्धकार भएर आएको देखी
उनीहरू सबै भयभीत हुँदा रक्सीको रङ्ग छुट्ट्यो । त्यसपछि
भगवान् आसनबाट अन्तर्धान भई सुमेहको मूर्धनीमा बस्तु
भई हजारौ सूर्यहरूको तेज फैलाइको जस्तो आपना ऊर्णा-
लोमबाट स्वच्छ तथा चम्किलो रश्मीको तेज प्रसार गरी
उनीहरूले सुने गरी निम्न गाया भन्नु भयो—

“को नु हासो किमानन्दो,
निच्चं पञ्जलिते सति ।
अन्धकारेन औनद्वा,
पदीपं न गवेस्सथाति ॥”

अर्थ—“सधै आगोको ज्वाला दिक्किरहेको ठाउँमा के
हाँस्ने र के आनन्द लिने । अन्धकारले ठाक्का पनि
(तिमीहरूले) बति किन न खोजेको ?”

यो गाया सुन्ना सुन्दै ती स्त्रीहरूका हृदयको दियो
बलो उनीहरूले स्रोतापन्नकल साक्षात्कार गरे । यसपछि
विशाखा उपासिकाले भगवान्संग “भन्ते ! लज्जा, भय
र त्रास जस्ता गुणहरू दूर गर्न सबैने यस्तो भयङ्कर रक्सीको
प्रादुर्भाव कहिलेदेखि भएको होला” भनी प्रश्न सोऽपर्याप्ति
बहाँले रक्सी उद्गम भएको कारण बताउनु “दे कुम्भ-
जातकको अतीत कथा सुनाउनु भयो ।

यस्ते ब्राह्मणको कुरा धर्मपद अर्थकथामा पनि समुल्लेख भएको पाइन्छ । त्यहाँ ती स्त्रीहरूका पतिहरूले विशाखा-संग सत्संग गराएमा तिनीहरू सुधिने छन् भन्ने आशा गरी उनीहरूलाई विशाखाको हातमा सुन्पी दिएका थिए भन्ने कुरा उल्लेख भएको छ ।

X X X

अर्को एक दिन, एक उपोसथको दिनमा पांचशय जति स्त्रीहरू उपोसथिक भई पूर्वाराम विहारमा गए । (१) त्यहाँ विशाखा उपासिकाले ती उपोसथिक स्त्रीहरूमध्ये एक बयोबृद्ध स्त्रीसंग “अस्मे ! किन तपाईं उपोसथिक हुनु भएको ?” भनी सोधदा उनले “विष्य सम्पर्ति प्राप्त गर्ने आशाले” भनी जवाफ दिइन् । (२) अर्ती एक अर्धवेश छातको स्त्रीसंग विशाखाले “अस्मे ! उपोसथिक भएको ह्वौ ?” भनी सोधदा उनले ‘सौतेनीसंग बस्न नपरोस भन्ने हेतुले’ भनी जवाफ दिइन् । (३) फेरि विशाखाले अर्को एक युवतीसंग “अस्मे ! उपोसथिक भएको ह्वौ ?” भनी सोधदा उनले “पहिलो गर्भग्रानमै छोरा जन्माउन सक्कु भन्ने आशाले” भनी उत्तर दिइन् । (४) पुनः एक अर्को कुमारीसंग “अस्मे ! तिमी किन उपोसथिक भएको ह्वौ ?” भनी सोधदा उनले युवती छाँदे पतिकूलमा जानपाऊ भन्ने आशाले” भनी जवाफ दिएको सुनी ती सबै स्त्रीहरूलाई लिई भगवान् कहाँ गई विशाखाले उनीहरूले बताएका कुरा जन्मै भगवान्लाई सुनाइन् । त्यसपछि भगवान्ले यसै सन्दर्भमा विशाखालाई आमन्त्रण गर्दै तीन प्रकारले उपोसथ द्रवत पालन गर्ने मानिसहरू छन् भनी भन्नु भयो । जुन कुरा तल उल्लिखित मूल सूत्रको “तीन प्रकारका उपोसथ अतहरू” भन्ने शीर्षकमा प्रष्ट भएको छ ।

X X X

मङ्गलसम्मत प्राप्त भएको हुँदा कसैको कुनै मङ्गल कार्यमा विशाखा उपासिकालाई निम्नाउंदै भन्ने कुरा

तल उल्लिखित मूल सूत्रके “अनिश्चित नियम” भन्ने शीर्षकमै प्रष्ट देखिन्छ ।

आवस्ती नगरवासीहरूले भिक्षुसङ्घलाई दान दिन पर्दा पहिने उनीहरूले विशाखा र अनाथपिण्डिक गृहपतिहरूको स्वीकृति लिन्थे र उनीहरूलाई पनि निम्नाउंदै भिक्षुहरूलाई भोजन गराउंथे । कसैले दान दिवा अनाथपिण्डिक वा विशाखा उपासिका छैन भनी भन्न पर्दा, जतिसुके खर्च गरी दान दिए पनि त्यस दान कार्यलाई लोकवासीहरूले सन्तोष व्यक्त गर्दैन्थे । “अनाथपिण्डिक र विशाखा नै नभएको दान, के दान होला र !” भन्ने भनाई हुँथ्यो । त्यसैले उनीहरूको उपस्थितिको निमित्त उनीहरूसंग स्वीकृति लिने चलन चलेको थियो । यसो गर्नाको अर्को कारण यिनीहरू भिक्षुसङ्घका विश्वासी थिए । यिनीहरूले सङ्घको मनोभाव बुझी भोजन गराउने तरिका राच्चरो जान्दै र यिनीहरूको उपस्थितिमा भिक्षुसङ्घले मनफूकाई विश्वासपूर्वक भोजन गर्दैथे । यी कारणहरूले अर्थात् अनाथपिण्डिक र विशाखा उपासिकाले आप्नो धरमा आउने भिक्षुसङ्घलाई स्वयं सेवा तहल गर्ने फुर्सट न पाउन भएको हुँदा सङ्घसेवाको निम्नि विशाखाले दत्ता भन्ने नातिनीलाई र अनाथपिण्डिक गृह-पतिले क्रममा महासुभद्रादि छोरीहरूलाई जिम्मा दिएका थिए ।

X X X

देवदत्त भिक्षुको आध्यात्मिक प्रवर्जित भएकी कुमार काशयप माताको गर्भ भएको कुरा सुनी देवदत्त भिक्षुले आफ्नो बदनाम होला भन्ने डरले, गर्भिणी भएकी भिक्षु-जीको बारेमा कुनै सत्यांसत्य कुरा सम्म पनि सोधपूछ नगरी चौबर छाडन लगाउन लागदा कुमारकाशयपमाता भिक्षु देवदत्तकहाँबाट जेतवन बिहारमा गई भगवान् बुद्धको शरणमा गइन् सो भिक्षुजीको बारेमा सत्यांसत्य कुरा परिक्षण गराउन दुः भगवान्दारा गठित कमिशनमा

विशाखा महाउपासिका, प्रमुख परिक्षिका थिइन् । विशाखाले निष्पक्षतापूर्वक मिक्षणीको परिज्ञा गरिन् । अनि विशाखाले भगवान्तवाई कुमारकाश्यपमाता मिक्षणी हुँदू-भन्दा अगादै उनको गर्भधारण भएको कुरा बिन्ति गरिन् । विशाखा महाउपासिका बुद्धसहित मिक्षुसङ्गका निस्ति परम विश्वासिनी उपासिका थिइन् ।

× × ×

विशाखातवाई पछिसम्म पनि बिभिन्न ज्ञातिकुलहरू बाट दाइजोउपहारहरू प्राप्त हुँदै थियो । एकदिन ज्ञातिकुल बाट

आएको मणिमुखादि रत्नहरूको भंसार धावस्ती नगरद्वाराले प्रमाण भन्दा अधिक, अन्याय पूर्वक लिन-लाग्दा उनले प्रसेनजित कोशलराजा भेट्ने प्रथत्न गरेको थिइन्, तर विहान भरी, खादै नवाई भेट्न नसकी, अन्तमा कर्मचारीहरूले लगाए बमोजिम बढी भंसार तिरिन् यसबाट उनको चित दुखेको हुँदा र आफ्नो अभिलाषा अनुसार राजाले विरागि नदिएकोले उनको भगवान्कहाँ गई राजाको गुनातो सुनाउन गएको कुरा तल उल्लिखित सूत्रको “पराधीनता दुखः हो” भन्ने शीर्षकले प्रष्ट गरेको छ ।



२५१६ गूगु स्वाँया-पुन्हीया उपलक्षे

मिन्तुना

नेपालया प्राचीन कलांजाःगु, उपहार बीत ल्वःगु
सियागु कलापूर्ण इयाः, ल्वखा आदि वस्तुया लागी

जिमित लुमंका दिसँ

क्षिगु अर्डर मुताबिक धैधैथे च्वंक बुत्ता किया छितः मामाःगु सियागु न्हागु वस्तुत
स्थल्लाक, बाँलाक, दंक व भिक दयेका बोगु थाय्

अड कार्मिज्ज इष्टिष्ट्रज प्रा. लि.
पाटन औद्योगिक क्षेत्र
लगनखेल, ललितपुर ।

कारखाना २१-४४७

फोन नं : क्षे २१-३६६

योठयम्ह गुरु

- पुष्पा

गुरु धयांपि तःगूमङ्कि प्रकारयांपि दु । भिगु खें स्यना
बींपि नं गुरुपि दु । मभिगु खें स्यना बींपि नं गुरुपि दु ।
करपिनि म्हचा चायेगु स्यना बींपि नं गुरु दु । हानं ज्या
याना नयेगु खें स्यना बींपि गुरुपि नं दु ।

थन न्हाथनेतेनाम्ह गुरु ला विद्यालये आखः व्वंबोम्ह
विद्यार्थीया जीवन अन्ततकं सफल याना बोफुम्ह व मनो-
वैज्ञानिक ढंगं शिक्षा बोफुम्ह योग्यम्ह गुरुस्या बारे खः ।
झीत योग्यम्ह गुरु चूलायेमाः । प्वा: छागःया लागी न्हि
छ्याना गुरु ज्वीम्ह धात्येयाम्ह गुरु ज्वीमखु ।

झीत न्हापांयाम्ह गुरु ला माँ-बौ खः । माँ-अबुं झीत
मचांनिसें नयेगु गथे पुनेगु व मखुथाय मज्जीगु शिक्षा
विद्या च्वनी । मचाखाचात मखुथाय वना स्यनी धयागु
माँ-बौया साप चिन्ता दु । उकि माँ-बौ न्हापांयाम्ह गुरु
धका सीकेमाः ।

तर झीत माँ-अबुया जक शिक्षा दयां मगाः । झींपि
स्कूल व क्याम्पसे नं वना आखः व्वंवने माँप । उकि
योग्यपि गुरुपि दुथाय आखः व्वने दुसा झीगु जीवन सफल
ज्वी, भिना वह । खजा योग्यम्ह गुरु चूलासा नं अयोग्यम्ह
शिष्य गुम्ह कि अलिसम्ह जुल धाःसा वं सयेका जीवन सफल
याना नेमखु । एनं विद्यार्थीया जीवनी व मनोभावना अध्ययन
याना वयात लोगु विद्या बोफुम्ह गुरु चूलात धाःसा विद्यार्थी
स्यनीगु सम्भावना म्ह हे ज्वी । थुगु खें ख्वीका बीया लागी
बुद्धकालोन साहित्यया बाखं छपु न्हाथने—

छम्ह मचा छगू विद्यालये आखः व्वंवन । वं झिनिदैतक
अन आखः व्वं नं छुं सयेका काये मफु । गुरुमेस्यां विचाः

यात थ्व मचां झिनिदै तक थन आखः व्वना नं छुं सयेका
मकाः । थ्व याना जिगु नां बीमलाइ न । न्हागु याना नं
वया जीविका चले ज्वीगु शिक्षा बीमलो गृकि याना जिगु
इउजत नं च्वनी । थये मती तपा गुरुमेस्यां विद्यार्थी सःता
धाल—“कि कारण घट्टेसि घट्टेसि अहम्पि तं कारणं
जानामि जानामि” थ्व मन्त्र छपु कण्ठ वयेकि । गुरुस्या
विभास खः थुगु शिक्षां वा विद्यां वया जीविका चले ज्वी ।
थ्व मन्त्र धाःसा वं तुरन्त कण्ठ वयेकल ।

अले गुरु धाल—आ छ छ्ये वंसां जिल । छ सुक
च्वनेवले न्हावले थ्व मन्त्र तस्सः याना पाठ याना थ्वं ।

गुरुस्या खें खः वया छ्ये चान्हे खुंत वया अंग प्वा:
झिनिदैतक आखः व्वना बोम्ह धका माँ-अबुं लसकुस यात ।

छन्हया खें खः वया छ्ये चान्हे खुंत वया अंग प्वा:
खना दुहाँ वल । अबले वया न्हो भवोगु जुया—“कि
कारण घट्टेसि घट्टेसि अहम्पि तं कारणं जानामि जानामि”
धका व्वना च्वंगु जुया च्वन । खुंते न्याना च्वन । व्वंमेस्यां
अर्थ मथूसां खुंतसें अर्थ थू । उकिया अर्थ खः छुकिया कारणे
छिमिसं त्वां त्वां यानागु व कारण जिं स्थू धागु जुया च्वन ।
खुंत ला का मखुथे जुल, छ्ये थुवानं सिल धका भागाभाग
जुया बिस्युं वन ।

अबले लाक अनया जुजु थःत प्रजां छु छु धाःर्थे धैगु
सीकेत चान्हे रूप हिला चाचा हिला च्वंगु जुया च्वन ।
अन खुंत च्वंगु खना सुलाच्वन । खुंत य्याना छाय बिस्युं
वंगु धका तीजक वहे छ्ये दुहाँ वना सोबले वहे मनूया मन्त्र
इवनांच्वंगु ताये वत । जुजुं खीं प्वीका मती तल थ्व मन्त्र

ला साप ज्याय् खेले दुगु जुया च्वन । खुंत हे बिट्युं च्वन ।
जुजु सुम्भ दरबारे लिहां वना कन्हेखुनु व मन्यात सःता
वहे मन्त्र स्यना काल ।

अबले प्रधान सेनापति जुजु स्यायेगु कुचक मिहता
च्वन । सेनापति जुजुया नौचित लहाती कथा ध्यवाया लोभ
वयना ल्याना दारि खाय्बले खोचां जुजुया गःपः ध्यना वा
धका खें स्यना छोत ।

नौचा ग्यायां जुजुयाथाय् वना खोचा ल्वह्ते ट्याक
ट्याक धायेक सःवेक न्वेका च्वन । ताउत तकं खोचा
चोला च्वंगुलि जुजुया नं— कि कारणं घट्टेसि घट्टेसि
अहस्पि तं कारणं जानामि जानामि धका मन्त्र पाठ यात ।
थुकिया अर्थ खः छं आम खोचा छाय् न्वेका च्वन ध्यायगु खें
जि स्यू धाःगु जुया च्वन । थव मन्त्र जक न्यनेव नौचा
ग्याना थुरथुर खाद्यां जुजुया पालि भोपिया क्षमा फोन ।

जुजु ला जां दुम्ह जुयाच्वन । अवश्य थन रहस्य दु
ध्यायगु मती तया फुकं खें स्यूयें च्वंक धया बिज्यात— ए
नौचा छं खें तोमपुसे फुकं धा छन्त छुं याये मखु ।

नौचा धाल— महाराज ! जि निर्दोषी । जित क्षमा
याना बिज्याहुँ । जित सेनापति थथे खें स्यना हःगु धका
फुकं कना बिल ।

जुजुं सेनापतियात मृत्यु दण्ड बिल । नौचित पुरस्कार
बिल । मन्त्र सयेका बोमेसित दरबारे सःता राजगुरु याना
बिल । वयायु मन्त्र जुजुया ज्यान बचे जुल ।

थव बाखं नं सो दु कि छुं हे आखः मसःसुं छम्ह
योग्यम्ह गुरु चूलागुलि गुरुं स्यना व्यूगु मन्त्र छपुं याना
छुं मसःम्ह विद्यार्थी राजगुरु पदे ध्यना जोचन सुखी जुल ।

योग्यम्ह गुरु ज्वी न्हाँपिनि मनोविज्ञानया शिक्षा च्वना
तयेमाः । अथे धयायु गुरुमेस्यां शिल्पया मनोभावना सिङ्गे
केगु आवश्यक जू । अजायु मनोविज्ञान मधुर्पि गुरुपितं

मचातेत यवव दयेक पाठ बिया कंठ मवेकू धका कथि ज्वना
दाया च्वनी, सजाइ बी । स्कूले मवोतले छ्यें मिहता मिहता
तया च्वंमह मचां छकोलं उलिमछि पाठ वयेके फैमखु धयायु
मस्यूपि शिक्षकत यवव दु । गुरु ज्वीमेसिके मनोविज्ञानया
शिक्षा दुसा शिल्पयि ताले लाइ । गुरु ज्वीमेसिके दया,
माया व करुणा दयेमाः । अले योग्यम्ह गुरु ज्वी फड ।

थथे विचाः याना स्वयेबले भगवान बुद्ध छम्ह धार्थे
योग्यम्ह गुरु खः । थव खें प्रमाण बीत बुद्धकालीन वटनात्मक
बाखं छपु न्हायथने—

भगवान बुद्धया पाले महापन्थ व चूलपन्थ धैर्यि निम्ह
दाजुकिजा भिक्षु जूवन । महापन्थ अरहत जुल अर्थात् ज्ञान
प्राप्तम्ह निक्षेपेशम्ह जुल । एसा नं थः किजा छम्ह तालिम
याये मफुम्ह जुल । किजा चूलपन्थयात श्लोक कण्ठ वयेकेगु
पाठ बिल । किजामेस्या कण्ठ वयेकेगु हचि मदु, सानर्थं मदु ।
अर्थ नं छुं मथू । प्यला दत नं पाठ बी मफुत । दाजुमेस्यां
किजा चूलपन्थयात भिक्षु जुया च्वने लायह मनू चीत्रर
वस्त्र तोता छ्यें हुं धका चिह्नारं पितिन । छोत । चूलपन्थ
छ्यें वने धका सरासर वना च्वंबले लैय भगवान बुद्ध नाय
जात । बुद्धं विहारे व्यनायंका वयायु छ्यें ल्हाति वित्तु-
पिया भरोसा बिया धया बिज्यात— श्लोक कण्ठ वयेके
म्वाल । ना थव तुयुगु कापः छकू । थुकी छं “रजोहरणं”
धका छथाय जक चतांमरि छुइथें ल्हाति विया चं ।

चूलपन्थ भिक्षुं बुद्धया आज्ञानुसार रजोहरणं, रजो-
हरण धका विया ल्हाहः संकाच्वन । ‘रजोहरण’ धयायु र
अर्थ खः खिति मदयेमा धाःगु । तर अथे खिति मदयेमा
धया च्वंसां न वं थियाच्वंगु तुयुगु कापते खिति वया वल ।
ल्हाति विया च्वंथाथ् हाकुसे च्वन । अथे कापते खिति
दैवेगु खनेवं चूलपन्थया मिखा चाल । ज्ञानचक्षु दल । वं

सुखया लैपु

प्रेमहेरा ताम्राकार

बुद्ध धर्म अनुसार सुखमय और व्यापु चिन्ता सुखमु चिन्ता, गुलिस्थां ब्राह्मुकिजापि भास्तुति इतां क्रांतेवले । उपोऽपि जीवन खः । दुखमय जीवन प्राप्त यायेगु लैपु खः । इते ज्या व्यनीयु चिन्ता, गुलिस्थां खुं खाना काङ्गु, चिन्ता, गुलिस्थां याए सद्येवेगु न्हायु ख्याते हलेवले यासा हे जक सरकारं उच्चाक्ष यक्को काइ व्यापु चिन्ता कया उवनेमहु । वाँलोह व लाइ । तिशा याएका घका उद्देवु बानि उद्यवा, यक्को दया बोलिसे, ख याना अप्पो कवाय् याए चुल कि उद्या उति लाइ खेडु अले जीवन मं सुधा लाइ उद्यवा, यक्को दया बोलिसे, ख याना अप्पो कवाय् याए मधु । बुद्ध ज्या चिन्तायु दुःखाये याःगु उद्या थौं हे या, कहै सिना बनी ला सुनी लै । गवे सुधा ख्वा: द्याःसा उत्तरारं अपरेशन याए लाल धाइयु उत्तराय् असेनि धका, समाजे उद्देवु उद्यवा क्रांतय् यात उपेहु लैने चिन्ता याएसे उद्यवा लैन यासा दुखमय जीवन हमा उद्यवे माली । यायह आया ध्याइ लाल । उक्कि यज्ञे न्हायु उद्या याएवले लिया याए उक्कि उद्यवे हो उद्या यासा हे जक सुखमाप्त ज्यो । बहुद चिन्तामय औरके हला उद्यवे माली । अले यक्को हमे याना जूसां, यक्को अदुः द्याःसां, यक्को द्यो उल्लासा लूलालूल्लालू जीवन स्कूल सिन्ता कया उद्यवे माली ।

हर औरहे व्यापीसिया विचार खः यक्को उद्यवा कमाय याना द्यवा उद्यवा मोउमजुः यायेगु हे सुखया लैपु थे रहे । वार्त्ये शाये मान, याःसा उद्यवा कमाय जक यायेगु सुखया लैपु रहू । यथे यक्को उद्यवा कमाय यायेगु भौतिक सुख जक जुल । तर उक्कि आध्यात्मिक सुख प्राप्त ज्योमधु । मदे शात्रित द्येमधु । उद्यवे दुर्दे सदुपम्येग याना उद्यवे साला न्हाः उद्यवकां उद्या यज्ञे सःसा जहां भरे यानित है । उक्कि उद्यवा यक्को दुर्यिति लूपे शान्ति द्येगु उस्त अदु । कच्चवं दया हे उद्यवी । धारा वा चिन्ता जक काकां ज्ञाहे, लक्षण नं नद्दो लक्षणे कोमधु । गुह्यां क्रांत्, मद्यवा,

चिन्ता, गुलिस्थां ब्राह्मुकिजापि भास्तुति इतां क्रांतेवले । उपोऽपि व्यनीयु चिन्ता, गुलिस्थां खुं खाना काङ्गु, चिन्ता, गुलिस्थां सरकारं उच्चाक्ष यक्को काइ व्यापु चिन्ता कया उवनेमहु । उद्यवा, यक्को दया बोलिसे, ख याना अप्पो कवाय् याए उद्यवा, यक्को दया बोलिसे, ख याना अप्पो कवाय् याए ध्यायु जक चिन्ता कमाय उद्यवे । उक्कि यज्ञे गुलिस्थां याः उक्कि यज्ञि उद्यवा उद्यवा क्रांतय् यात उपेहु लैने चिन्ता ज्योमधु । उद्यवा कमाय यां मज्जू ध्यायु मधु, वर्तमान समाजे उद्यवे उद्यवा मद्येकं थं अदु । उद्यवा, मद्यवा तं सुखमधु जीवन उद्यवे मधु । भावकल सुहृत्तं धम्यु विष्णुमधु उद्यवा कमाय याएभाव, धका । उद्यवा गुह्यां लूला न्हाः उद्यवे लूला दुसां, संगायु आशाकुति भन तीसाय । उद्यवे लायेभाव । यज्ञे भासायिनिगु सरने थः भद्रा झालायु वसः मन्त्र धाःसा कोत भासायिस विश्वास याइमधु, पर्याय याइमधु । थः मने नं सुख मद्येका उद्यवे माली । उक्कि न्हायु अप्पो जुल धायेवं नं सुख द्येमधु । हानं दहुअंत धायेवं नं चिन्ता व दुःख ज्यो । उक्कि यज्ञे भासायिति उद्यवा कमाय यायेमाः । परिवर्ती उद्यवा । सुक उद्यवा नयेगु बाहु मज्जू । इलेवले उद्या याना भेहती जुल धाःसा हे जक चिन्ता सुकायु जीवन हने कद । ईया मू थवं दुः । इते ज्या याए भास्तुत्येव्वज्ञन लाग्ने, फंमधु । परिवर्तनशील संसारे उद्यवा कोगु जीवने तं उद्यवा धुं का मेगु उद्यवा तत्त्वाना उद्यवे । उद्यवा इते व उद्यवा मद्यवा धाःसा को धाइ । व ज्या याएत इनः कोत पियाउ उद्यवी मधु । अंपेही उद्यवा छान नं दुः Time and tide wait for no man । उद्यवा याए भासु उद्या इते

सिद्धयेकेमाः । थुगु बारे भचा लिसा कया धाये— गथे स्कूल क्याम्पसे वनीपि पायद्धि इले थंक मवंसे अलसि जुयाच्चन धाःसा इमिसं बलासे गुरुपिसं गुगु स्थने कले याइगु खः व थुइका काये फेमखु गुर्कि याना जाँचे नं फेल ज्वीका च्वने माली । उर्कि न्हागु ज्या नं ईयागु मू सोका इले याना यंकल धाःसा व ज्या सफल ज्वी । अले चिन्ता कया जीवन हने माली मखु ।

अप्यो आशाकुती जुया तृणाय् भुले जुयाच्चन कि सुख सीमखु । आशाकुतियेत न्हावको दःसां गाइ मखु । थथे आशाकुति जुलकि चि दुगु लः त्वनेबले झनझन लः त्वने मास्ती बइथे धन यक्को दया बोलिसे झन यक्को कमाय् यायेगुली लगे ज्वी । गथे कि ध्यबा छगः हे मदुसेस्यां छतका दाँ ल्वीका काल । वया उर्लि सन्तोष मजुल । वया मती बन मेगु नं छतका दाँ लूसा नितका दाँ दइ । थथे तृणाय् भुले जुल धायेवं चिन्ता गबले तोती मखु । थथे तृणाय् भुले जुया च्वंपिसं चिन्ता मुक्तगु जीवन हे सुखमय व आनन्दगु जीवन खः धका मस्यू । अले चिन्तां मुक्तगु जीवन हने मसः । दःलिसे झन दयेकेगु इच्छा याइ । अज्यागु इच्छा याइपिन्त चिन्तां लितु लिना च्वनी ।

थथे अप्यो ध्यबा कमाय् याइपि दुगुलि थों विश्वय ध्यबाया महत्व तस्सकं बढे ज्वी धुंकल । ध्यबा विना छुं ज्या मज्जी धुंकल । ध्यबां हे देश विकासयात त्यबा ब्रिया च्वन । थों गुलि नं अविकसित देश दु व उन्नति मज्जुगु। विभिन्न काण । मध्ये छगु ध्यबाया अभावं खः । मेगु कारण धाये माल धाःसा मनूतेके स्वार्थपूर्ति व त्याग भावना मदुगुलि नं कतिला पाकः ज्ञां दुगुलि याना नं देश विकास ज्वी मफया च्वंगु खः । थुगु किसिमं ध्यबा संसारया लागी तस्सकं मदयेक मगागु बोज जुइ धुंकल । तर थथे विश्वं हे मदयेक मगाः धाःसा

जनुभवं धया च्वं ध्यबी याना अशान्ति जुया च्वन । ध्यबां याना हे लुटपिट, हाहाकार, झट्टाचार मवे जुया-च्वन । ध्यबाया परिचालन बढे ज्गुर्लि वस्तुया मू बढे जुयाच्चन । थथे वस्तुया मूल्य बढे ज्वीगु छुं देशे नं बोलागु खे मखु । गुर्कि याना मध्यमवर्गं व ज्यामि ज्या याना नर्डिप म्वाय् हे थाकुइ । उर्कि ध्यबा जक यक्को कमाय् यायेगु सुखया लंपु मखु । ध्यबा अप्यो दया बोलिसे मनूते मनोवृत्ति स्थना वों । उर्कि ध्यबा यक्को दुर्ये माःयाय् माःकर्ण छ्यले फयेकेमाः नत्र चिन्ता जक ज्वी । छगु धापू नं दु— Money is good servant but bad master अर्थात् ध्यबायात नोकर वें छ्यले फुसा भिनी मखुसा मालिकयात वें माने याना तल कि क्षीत चिन्ता जक ज्वी सिद्धाय मिनी मखु । उर्कि ध्यबा जक दयां मज्यू व ध्यबा माःयाय् खर्च याये सयेकेमाः । अये याये फत धाःसा चिन्ता कया च्वने माली मखु । हानं थथे ध्यबा यक्को कमाय् याना नया त्वना मोज याना च्वनेगु जक जूसा माकः व मनू छुं मपाः । गुण, धर्म व चिन्तन शक्ति दुगुलि हे मनूतयेत उत्तम प्राणी धाःगु खः । मखुसा 'मनुध्यरूपेन मृगाश्चरन्ति' अर्थात् मनूया खापा पुया तःम्ह पशु धायेका च्वने माली । पगुतेके गुण धर्म धैगु मदुगुलि इपि म्वाना च्वंगु हे नयेत जक खः । तर मनू जन्म कावोगु नयेया लागी मखु । मनूतसे म्वाना च्वनेया लागी जक नया च्वनी । यदि नयेया लागी मनू म्वानाच्वंगु खःसा इमित पशु धाःसां पाइमखु । म्वायेया लागी नया च्वंपिनि नयेगुलि छुं दुःख ताइमखु । तर नयेया लागी म्वाना च्वंपिनि साक्क नये मनू धायेवं दुःख ज्वी ।

जीवन सुखमय यायेत निता ज्ञान माः । हेय— तोता छोये माःगु व उपादेय— याये माःगु ज्या । तोताछोये माःगु दश अकुशल खः । भगवान बुढ़ न्हागु क्षत्रे भिन्नु व मर्भिन्नु छुटे याये फु । तर क्षीसं कार्यक्षेत्रे भिन्नु व मर्भिन्नु

छुटे याये मफु । मर्जिधका स्पूसा नं तोताछोये मफु ।

याये माःगु थःथःगु कर्तव्य नियमपूर्वक याना यंके माः । गथे छ्ये थःपितं याये माःगु कर्तव्य पालन यायेमाः । अथे छ्ये उच्चना छम्हस्यां भेद्यस्ति परस्पर सहयोग बीमाः । यदि थथे मयात धाःसा त्वापु ज्वी । गुर्कि याना सुखमय जीवन हने फैमखु ।

कर्पिनिगु दोष मालेगु छगू नं हिति मदुगु बानि खः न धर्म हे खः । थथे यायेगु छगू दुःख्या लंपु खः । कर्पिनि दोष मालेगु ज्यो तोता थःगु याये माःगु ज्या याना यंकल धाःसा वया जीवने छुं चिन्ता ज्वीमखु । कर्पिनि दोष माला ज्वीपिनि मने शान्ति दैमखु । गुर्कि याना सुखपूर्वक जीवन हने फैमखु ।

बुद्धधर्म अनुसार कीगु जीवन धंगु खुसी लः न्हाना च्वनी थें न्हाना च्वनीगु खः । कीगु आयु सुथे, न्हिने, बहनी अले चान्हे धाधां तिं फुना वनाच्वनी । थथे मन्दयेक न्हाना च्वनीगु जीवने कीसं पुण्यकर्म यायेमाः । हानं पुण्य कर्म यायेबले सांसारिक लालचे भुले ज्वी मज्यू । थथे धयागु त्याग भावना तया धर्मकर्म याये सयेकेमाः । नां कमाय् यायेया लागी पुण्य यायेगु मखु । हानं छ्को लुमंके सुखया लंपु ल्वीकेत समय सूची (कार्य तालिका Time table)

अनुसारं अर्थात् ठीक इले उया याये ययेके माः । गंया इशाराय् ज्या याये सयेकेमाः । अले जक सुखनय जीवन हने कह । अस्तु

५

[पेज १८ या त्वं]

विज्ञाः यात—अहो ! जिगु शरीरेयेन्तुं मने नं खिति दनि खनि ! उर्कि जिं छुं ज्ञान सयेका काये मफुगु । आ तिनि न्हूलं चाल । अले व चूलपन्ना ज्ञानलाभो अरहन्त (निर्दोषी) मनू ज्ञुल ।

भगवान बुद्ध “रजोहराणं” धयागु छगू वाक्यं हे चून-पन्थया हृदय परिवर्तन याना विल । बुद्ध छम्ह योग्यम्ह गुरु जुया बिज्यागुर्मिल चूलपन्थयात यासे लाका विज्यात । शिल्पया मनोभाव सीका ज्ञान विया बिज्यात ।

थोया न्हगु शिक्षा योजनाय् नं धंतगु दु सुं चिदार्थीया मनया खें सीका वयागु बानि व ध्यवहार गज्यागु, व गज्गागु वातावरण दुथाय् च्वंभु खः द्यैगु सीका गुरुं आखः ब्रंकेमाः । यदि इमिगु वातावरणयात मलोगु ब्रंका नं पाठ मवल धाःसा वये मज्यू, कथि उच्चना ल्याय् मज्यू केवल व शिक्षा वयात ज्याय् खेलेमदु धंगु खें सीके माः । अले योग्यम्ह गुरु उभी कह ।



नेपाल रेडिमेड स्टोर्स

सुइकाःया मलाः धकाः धन्दा कयादीम्वाः । छितः यःगु, ल्वःगु बसः मिजंतय् सूट, करीज, पाइन्ट,

मिसाकोट, कार्दिगन, सारी, बेलबटम सूट, बाबासूट, जाकेट, पाइन्ट व कमीज

अले छिक्पिन्त व छि मन्त्रेत मदयेक मयाःगु वसः-

सकतां तयारीगु ल्यया कयादीत-

नेपाल रेडिमेड स्टोर्स

न्हूसतकयात लुमंका दिसें ।

(अमेरिकन लाइब्रेरिया न्हूनेने)

फोल नं. ४३-७३२

सुख

— सुदृष्टिमान तुलाधर

मनूतेसं माला ज्वी सुख । सुख धयागु गन दु ? कीसं
स्वयेवले सुख धयागु सांसारिक धन सम्पत्ति व सन्तान दैगु
सुखयें चवं । वास्तविक रूपं स्वत धाःसा सुख धयागु मने
खः । मेहन्तं स्वत धाःसा सुख धयागु मेहन्त वा उत्साहने
दु । उर्कि ज्वीका स्वर्गीय महाकवि लक्ष्मी प्रसाद देवकोटां
थःगु कविताय् च्वयातःगु—

“खोजदछन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफु मिटाई अरुलाई दिनु जहाँ छ”
थुकी धयातःगु छ खः थःगु स्वार्थं तोता परिश्रम व मेहन्तं
मेपिनि हित व सुखया लागी गन सेवा याइ अन हे सुख दु ।
हाकनं कविजुं “मुना भदन” सफुती थथे नं धयातःगु दु—

“हातका मैला सुनका थैला के गर्नु धनले ?
सागर सिस्तु खाएको बेश आनन्दी मनले ।”
अर्थ खः धयबा जक दयां छु याये ज्यू, न्यायेगु वस्तु मदुसा ।
उर्कि सादा जीवन हना च्वनेगु आपालं याउँ । अंग्रेजी
कवि बडेसवर्यं धयातःगु दु— Simple living,
high thinking; थुकिया अर्थ खः साधारण जीवन
हना ततःधंगु दिवार यायेगु ।

संसारे निगृ प्रकारया सुख दु— भौतिक सुख व
आध्यात्मिक सुख । भौतिक सुख धयागु संसारयागु वस्तु
पाँडे कायेगु सुखयात धाइ । आध्यात्मिक सुख धयागु कीगु
मने वा चित्तय् दयावेगु सुख खः । गुलि गुलि कीसं भौतिक
सुखया इच्छा याइ उलि उलि तृष्णां चिना हइ । अले
न्हाइबले चिन्ता ज्वीका च्वने मानी । गुलि गुलि भौतिक
सुख म्ह याना यके फे उलि हे कीत सुख दै, पीर कैम्बु ।

अले मने शान्ति दै, आध्यात्मिक सुख दै ।

भगवान बुद्धं सुख प्यंगु दु धका कना बिज्यागु दु—

- १) अत्थि सुख=आवश्यक वस्तु दु धायेगु सुख ।
- २) भोग सुख=कमाय् यानायें भोग याना च्वनागु दु
धायेगु सुख ।
- ३) अनण सुख=साहू ब्यंका च्वने स्वाःगु सुख ।
- ४) अनवज्ज सुख=बेइमान धायेका च्वने स्वाःगु जीविका
याना च्वनेगु सुख ।

छ प्यंगु सुखया बारे छको बाँलाक विचाः याना
स्वये तु ।

अत्थि सुख— कीगु जीवन हना च्वनेत मदयेक
मगागु चीजत यवं दु । पुनेगु वसः, थलबल, लासा-फांगा
आदि मदयेक मगागु चीज सकतां दु धायेगु सुखयात अत्थि
सुख धाइ । तर कीके तृष्णा धयागु छगु दु गुर्कि याना
स्त्राक्को दुसां मगाः । कपिनि सरह ज्वालिजो ज्वीगु स्वै ।
दुथे सन्तोष ज्वीगु धयागु मदु । उत्साह व मेहन्त याना
कमाय् याये धंगु मदु । उर्कि गुम्हस्यां खुया हया वस्तुत
दयेकी । गुम्हस्यां लाका हया दयेकी । गुम्हस्यां ल्वाना
दयेकी । गुम्हस्यां म्हनु यचु नुगः बचु जुया कङ्गः लाना
वस्तुत दयेकी । तर इमिगु मने शान्ति मदु । उर्कि तथागतं
सम्यक आजीवया खें कना बिज्यागु । बेइमान जुया व छ्ल-
कपट याना कमाय् यायेगु जीवनयात सम्यक आजीव धाइ-
मखु । बर मेहन्त व परिश्रम याना चःत हायेका कमाय्
यायेमा: धका दुद्धं धया बिज्यागु दु । अले जक कीगु मने
सुख शान्ति व सन्तोष दै । नत्रसा गबले नं चिन्तां मुक्त
ज्वीमखु । परिश्रम याना हिचर्तत हायेका कमाय् यानामु

ध्यबा मूँ दु । सिर्ति बोगु ध्यबा जुल धायेव मूँ मदु । ह्लारा
ह्लारां खर्च याना छोइ । उंक ज्वीका अंग्रेजी उखाने
धयातःगु—“Easy come, easy go” । तर गुम्हम्यां
यःगु हि चःति हायेका कमाय् याना तःगु दै वं जक व
ध्यबाया मूँ सिया च्वनी । हाकनं गुम्हं गुम्हं तस्सकं नुगः
स्याःपि नं दै । तर बुद्ध धर्म अनुसार अथे नुगः स्यायेगु नं
पायद्धि मजू । गुम्हं तस्सकं नुगः मस्यांपि नं दै । अथे
ल्यंका मतसे खर्च जक यायेगु नं ठीक मजू । ध्यबा धयागु
माःथाय् व उयाय्यव्यले दुथाय् जक खर्च याये सयेके माः ।
हाकनं माँ-बौपिसं मस्तेत माःचा भदयेक ध्यबा बिया
च्वनी । छिर्का ध्यूसां चत, नोर्का ध्यूसां चत याना बी ।
थथे जूगुया कारण माँ-अबुं गुलि दु खसिया हि चःति
हायेका कमाय् याना तल धयागु ससिया खः । माँ-बौपिसं
थःपिसं कमाय् याना तयागु ध्यबां मस्तेत मोजमज्जा जक
याका सुम्पक तया तये मज्जू । छायधाःसा व मचां माँ-बौपिसं
ध्यबा कमाय् यानातःगु दस्ले जक सुख सी । ज्या याना
नयेगु बानी याइमखु । अले माँ-बौपिसं कमाय् याना तःगु
ध्यबा मन्त धायेव मचां दुःख सी । उंक मस्तेत माँ-बौ-
पिसं इलम दयेका बिया ज्या याका तयेगु बाँला व भि
ज्वी । छायधाःसा व मचा ज्या याये सया च्वन धायेव माँ
बौपि परलोक ज्वी धुंका नं थःगु तुर्ति च्वया नया च्वने के ।

भोग सुख— कमाय् याना तयागु सम्पत्ति थः यथे
भोग याना च्वनागु दु धायेगु सुख हे भोग सुख खः ।
इमाःदारीपूर्वकं हिचःति हायेका कमाय् यानागु ध्यबाया
सुख धात्येया भोग सुख खः । कमाय् यानागु ध्यबा खर्च नं
याये सयेकेमाः धका बुद्ध आज्ञा ज्या बिज्यागु दु । धार्मिकं
कमाय् याना तयागु ध्यबा ध्यब थला छब्ब नयेत व पुनेत
खर्च यायेगु । त्रिभ्व इलमे छधलेगु । मेगु छगु भाग थःत
सिपा लूँ ज्या परे ज्वीकले अथवा आपत चिपत परे ज्वी-

बलेसित खर्च यायेत ल्यंका तये सयेकेमाः । उंक दब्ब खर्च
मयासे दुँ भतिचा ल्यंका तयेमाः धका बुद्ध धया बिज्यागु ।
तर थोकन्हेयागु परिस्थिति धाःसा अये ध्यबा ल्यंकेगु
याकुइ धुंकल । छायधाःसा न्हागु वस्तु यिके ज्वीधुंकल ।
न्हापा स्वदै न्होयागु तुलनाय् थोकन्हेयागु वस्तु न्हागु
न्या बंसा दोब्बर यिके ज्वीधुंकल । भगवान बुद्ध नं धया
बिज्यागु दु—“जिधच्छा परप्रारोगा” अर्थात् नये पित्याइगु
तःधंगु रोग खः । मनसे सुँ प्राणी नं स्वाना च्वनी मधु ।
उंक भगवान बुद्ध धया बिज्यागु खः “सब्बे सत्ता आहा-
रट्टितिका” अर्थात् सकल प्राणिं प्राहारया निर्भर खः ।
उंक झीगु देशे नं आपा आपा अग्र उत्पादन याये माला
च्वंगु दु । अले जक नये खनी, नश्रसा छनहन अनिकाल व
दुराचार बढे जुङु बनी ।

थोकन्हे फिगु देशे आपालं मनूत गुरु ज्वी सः चेला ज्वी
मसःपि जुयाच्वन । स्वावलम्बी ज्वी सःपि मनूत नं
झीगु देशे आपा मधु । भगवान बुद्ध धया बिज्यागु दु—
“अत्ताहि अत्तनो नाथो कोहि नाथो परोसिया” अर्थात्
थःन्ह मालिक थःहे खः भेपि सुँ मालिक मधु । अंग्रेजी
भाषाय् न छगु उखान दु—“Self-help is the best
help” अथवा “God helps thoss who help
themselves” । स्वावलम्बी जुल धाःसा थःत यक्को
भरोसा व फाइदा दु । छायधाःसा मेविनि भरे च्वनीगु
बाँलागु खे मखु । न्हागु ज्या नं थःथम्हं याये सयेका तये
माः । चाहे व शास्त्र विद्या ज्वीमा चाहे व शिल्प विद्या
ज्वीमा । झीसं आखः ब्वाना सयेका च्वनागु ज्या सयेकेत
खः सिवाय खे जक सयेकेत मखु । बुद्ध धया बिज्यागु दु—
ज्या अपो यायेगु सो खे ल्हायेगु ध्ह या । झीसं नं परिश्रम
याना ज्या यात धायेवं झीगु देशयात स्वर्ग यायेके । थोकन्हे
जापान, चीन, अमेरिका आदि देशे गुलि औद्योगिक उपकार
ज्वीधुंकल ।

अनण सुख—कीरु देनिक जीवन निर्वाह यायेत
सुयाके ध्यासा त्यासा काये म्वासा अथ छगू तःधंगु सुख खः ।
साहुं क्यंका च्वनेमाल धायेव व जीवन छु सुख ? उर्कि बुद्धं
धया बिज्यागु सुख मध्ये साहु क्यंका च्वने म्वाःगु छगू
तःधंगु सुख अनण सुख खः । क्षीसं निर्दोषपूर्वकं थःगु
हिचति हायेका कमाय याना थें सुयाके त्यासा कायेम्वासा
कीरु मनयात माप याउँ । मखुसा न्हाबले ध्यासा पुले
मा.म्ह साहु वड ला धयागु चिन्ता ज्वीका च्वने माली ।

क्षी समाजे धाःसा सरले ल्वय्के माःगुलि तिसा वसः
तिया अव्य वनेमाः । थःके मदुसा न्यय्काये माले यो । हाकनं
न्यय्काम्हस्यां लोभ व तृष्णां याना व तिसा वसः पचे याना
बीयो । न्येकाम्हस्यां तिसा पचे याना बिल धायेव अूमे-
सिया मने तःधंगु दुःख ज्वी अले ल्वायु ज्वी उलि जक ला
छु जुया व न्ये यंकुमेसिनं न्ये विया हःम्ह साहुनी लंय
नापलात धायेव व न्येकाःम्ह ग्याना मेनु लं माला विस्तृ

ब्रती । अथे विस्तृ ज्वी माःगु जीवन छु जीवन ? अज्यागु
मय व त्रास दुगु जीवन हिसि मदु ।

अनवज्ज सुख—मति भिका, मखुथे छे मल्हासे ज्या
याना यंकेगुयात निर्दोष सुख अर्थात् अनवज्ज सुख धाइ ।
मति मभिनकि ईर्ध्या व द्वेषं जागु ज्या ज्वी । कर्मफल
विश्वास मयासे मेपिन्त कोफासां ज्यू धयागु मने तइ ।
कर्यिगु धने लोभ तइ । अथ फुकं मनं याइगु पापकर्म खः ।

म बुगु छे ल्हाइगु, चुक्सी यायेगु, फोहरगु व कडागु
खे ल्हायेगु, म्वा मदुगु गफ यायेगु अथ फुकं वचनं याइगु
पाप कर्म खः । हिसा, खुया कायेगु, अभिचार याइगु फुकं
शरीरं ज्वीगु पाप कर्म खः । काय, वाक व मनं पाप कर्म
मयासे च्वने फत धाःसा कीरु मने न्हाबले शान्ति दे ।
सुख दे । बुद्ध धर्म अनुसारं धात्ये सुख धयागु अज्यागु जीवन
यात धाइ । अस्तु ।

]★[

जुजुभाइ एण्ड ब्रदर्स

सुज्याया विशेषज्ञ

- सूट
- कोट
- पाइन्ट व कमीज
- मिस्त्रय कोट

तयारी वसः

- मिजंतय पुरा सूट
- पाइन्ट व कमीज
- ल्यासेतप् बेलबटम पाइन्ट
- ल्यासेतय बेलबटम सूट
- मस्तय बाबासूट, मिस्त्रय प्रक
- व मेमेगु विदेशी वस्तु

लुमंका दिसँ—

फोन नं.—४४३४५

जुजुभाइ एण्ड ब्रदर्स
खिचापुलू, वै ।

बौद्ध शिक्षा

-कमला खेठ

थोया युगे चाहे भिजं जीमा वा मिसा हे जीमा
मचांनिने तःधिकः मजूतले स्कूल व कलेज बना आखः
वं चनी। इमिसं उच्च शिक्षा हासिल याना च्वे थाहाँ घेनेगु
स्वइ, उच्च पदवी कया जागिर नयेगु इच्छा जूरुलि जांच
पास यायेगु जक कुतः याइ। ख। जागिर नयेत जांचे पास
मजबीक मजू॒, तर थुक्याना नापनापं थःगु चरित्र निर्माण व
व्यवहार बाँलाका यंकेगु नं शिक्षाया उद्देश्य खः। माँ
अबुपिनि जिमि काय् व म्हाय् आखः वं वंसेनिसे ज्ञानि
जुल धाये दुसा थ्व छगु तःधंगु सुख खः, शिक्षा खः। जिमि
काय्यीपं वं वंसेनिसे ईविगक स्पन धायेका च्वनेमाल धाःसा
छु मजा जुल, छु शिक्षा जुल? सत्संगत गुणं धाये ला,
वातावरणं धाये थोकन्हे शिक्षा वा विद्या सयेका तयाँ
व्यवहारे छ्यले मसः। छ्ये याये माःगु ज्या अथवा छ्ये
ज्याय् गुहालि बोगु धयागु विचार उस्त खेनेमदु। सया
बोलिसे बाँबालाक पुनेगु, तःधंछु ज्वीगु बानि जुया वंगु।
थःगु स्वभाव व कुबानि हीका यंका व्यवहार बाँलाका यंकेगु
पासे ध्यान उस्त मतः। अथे जुल धायेवं कीगु जीवने गुबले
नं शान्ति देमखु। सन्तोष धयागु देमखु। न्हाको दुसां
मगाना च्वनी।

थ्व छगु कीसं सीका तयेमाः आखः जक व्वनेवं कीपिं
शिक्षित ज्वी फैमखु। अथे धायेवले आखः मव्वंसां ज्यू
धाःयें च्वनी। अथे मखु। आखः व्वनेगु नापनापं सत्संगत
नं माः। थुगु बौद्ध शिक्षा शास्त्रे धया तःगु दु—मखुपिनि
संगते लाय् मजू॒, भिपिनि संगते ज्वीमाः। धर्म शास्त्रया
शिक्षा नं माः। थन जि बौद्ध शिक्षाया थारे जक खे न्हाथने।

बौद्ध शिक्षा धयागु छु? थ्व खे छकोर्नि न्हापो सीका
काये बह जू। “बुद्धं शरणं गच्छामि” धका धायेवंतुं बौद्ध
शिक्षा ज्वीमखु। न्हागु खे ज्वीका कायेत अध्ययन माः;
चिन्तन यायेमाः, मनन यायेमाः। खजा बौद्ध शिक्षा ज्वीका
काये अयेअःगु मजू॒। थ्व खे जि धर्मकीर्ति बौद्ध अध्ययन
गोठठी वया च्वनागु बौद्ध शिक्षा छु धयागु ज्वीका कायेया
लागी खः। थन अध्ययन गोठठी विया उचंगु बौद्ध शिक्षाया
मूल उद्देश्य आध्यात्मिक उप्पत्तिया नापनापं व्यवहार
बाँलाकेगु खः। व्यवहार बाँलाका यंकेत वातावरण नं
बाँलायेमाः धयागु खे छगु विचा याना स्वये माःगु व ज्वीके
माःगु खेयें च्वं। थ्व छगु जितः साप घटलगे जुल। व्यवहार
बाँलाकेगु धयागु खे कीगु जीवनयात साप ज्याय् खेले दु
धका धयाच्वने माःगु खेयें मर्चं। सकसिनं स्यूगु खे खः।
तर व्यवहार बाँलाका यंकेत छु छु गुण वयेमाः? थ्व
महत्वपूर्णगु खे खः। उकीया लागी न्हावले सतकं वा
सावधान जुया होशियार जुया च्वनेमाः। वातावरण नं
बाँलाय् माः। विवेक बुद्धि माः।

मेगु छगु बौद्ध शिक्षाया खे न्हाथने— कीसं बुद्ध मुर्ति
खेनेसाथ थ्व भगवान बुद्ध धका म्हसी तर म्ह जक सीका
मगाः। बुद्ध गये जुया तःधं जुल। आय मनूतसे पूजा याना
च्वन। बुद्ध गुण लुमंकेबले छु लाभ कीत दु धयागु ज्ञां
दयेके माल। बुद्ध छम्ह बहुजन हितया लागी दुःख सिया
विज्याम्ह, ज्या याना विज्याम्ह महापुरुष खः धका ज्वीके
माल। अथे ज्वीका मुम्क मच्छंसे विभिन्न थासे विभिन्न

किसिमें अर्थात् याय् स्वया ज्या याना यंके फयेकेमाः ।

बौद्ध शिक्षा जक दयेवं मद्रूक ज्या याये फइ धयागु मखु । फुकसितं लवद्यक ज्या याये फै धयागु खैं मखु । गलित व भूल जूवने फु । बौद्ध शिक्षा अनुसारं भूल जुल धका ध्वीका हानं थज्यागु भूल थ भज्वीमा धका थःमह् भूलसुधार पाना यंकेमाः । बरोबर न्हापा जि गज्याम्ह आ गथे जुल धयागु चायका च्वनेमाः । होश मन्त कि मनू स्वार्थी जुया वने थो । पुलांगु संस्कार ल्यै दना वल कि बौद्ध शिक्षा दुसां स्थूसां ज्या भवे थो ॥ “बुसें बोगु बानि सिसें तनां” धयातःगु ऊर्सि चरितार्थ ज्वी । थःगु दोष थःम्हं खंकेगु नं बौद्ध शिक्षा खः ।

बौद्ध शिक्षाया मेगु उहेश्य खः मनूत कर्तव्यपरायण ज्वीगु । थःम्हं याये माःगु ज्या याना यंकेगुयात नं कर्तव्य पालन यायेगु धाइ । मेपित्त गुहाली ज्वीगु ज्या याना बीगु नं कर्तव्य पालन यायेगु जू । थःम्हं मेपित्त उपकार व गुहाली याना व्यूसा मेपिसं नं थःत गुहाली व्यू वइ । अले परस्पर सहयोग धयागु दै । परस्पर सहयोग दै बले एकता नं दया वह । मेपिसं कोत्यले फैमखु । क्षी धाःसा ज्या याम्ह छम्हसित धींधों स्थाक ज्या याका पुलुपुलुं सोया च्वनेगु बानि । अज्योगु बानि मदयेका छोयेगु नं छगु बौद्ध शिक्षा खः ।

गुम्हं गुम्हं मनूत कर्मयात दोष बिया ज्या मयासे सुम्क च्वंच्वनीपि दु । “छु याये जि कमें हे मदु” धका सुँक लहाः प्वर्चिना च्वन कि न्ह्याबले कर्म खोट्टा जुया दुःखी जुया च्वने माली धका बुद्धं धया बिज्यागु दु । कर्मयात दोष बीपिसं गुकथं ज्या यासा भिगु फल भोग याये दै धयागु विचार याइ मखु । बौद्ध शिक्षा अनुसार ला हेतु व कारण ध्वीका कायेमाः । ज्या मयासे फल जक भोग यायेगु विचार यथेसज्जू । हेतु व कारण ध्वीका ज्या याना यंके

बले भिगु फल भोग याये दै । ज्य नं छगु बौद्ध शिक्षा खः ।

बौद्ध शिक्षा अनुसार छुं ज्या याये बले नुगः यचुका ज्या यायेमाः । पिने जक बाँलाक खैं लहाना दुने दाह याना ज्वीगु बाँलागु खैं मखु । थुकिं फल भिगु बो मखु । बुद्ध धर्मं म्हुतु पिचु नुगः वचुपित्त थाय् मदु । तर थोया समाजे धाःसा अज्यापित्त जक थाय् दु, मान्यता दु । अज्यापि हे जिया बो । ध्व छगु विचाः याये बहु खैं खः । तर म्हुतु पिचु नुगः वचुपित्त मानसिक शान्ति दैथं मच्वं ।

छगु ध्वीका काये मफुगु खैं धर्मात्मा धाः नि पुचले नं आपालं धयाथें म्हुतु पिचु नुगः वचुपि खने दया वल । धाये बले धर्म याये बले कति लाइगु कर्म जुया च्वनीः बुद्धं धया बिज्यागु दु—अज्ञाहि लाभू पनि सा अज्ञं निद्वाण गामिनि अर्थात् लाभया मार्द मेगु हे निर्वाण्या मार्ग मेगु हे । धर्मया नामे शोषण दया वल । जि थूयै बौद्ध शिक्षा धयागु म्हुतु यचु नुगः वचु ज्वीमज्जू, छलकपट व छेकीं तयेगु ज्या भिगु मखु ।

आः कीत बौद्ध शिक्षा गुलित ध्यावहारिक व ज्याय लगे जू धैंगु खैंय विचार याना स्वयेनु । जि स्वये बले बुद्धं शृगाल पुत्रयात बिया बिज्यागु बौद्ध शिक्षा ध्यावहारिक व ज्यायैले दुथे चवं । छाय्धाःसा भगवान बुद्धं शृगालयात बिया बिज्यागु शिक्षा गृहस्थयित्त मदयेक मगाःगु व महत्व पूर्ण जू । थुगु शिक्षाय् परस्पर कर्तव्य पालन यायेमाःगु खैं दुथ्या । माँ-बौ प्रति काय् म्हाय्पिसं याये माःगु कर्तव्य काय् म्हाय्पित्त प्रति माँ-अबुं याये माःगु कर्तव्य । कलाः नं भातया प्रति व भातं कलाःया प्रति याये माःगु कर्तव्य, अथे हे शिष्यं गुरुया प्रति, गुहं शिष्यया प्रति, पासां पासाया प्रति याये माःगु कर्तव्य गुकथं पालन यायेमाः धैंगु खैं ध्यावहारिक व सामाजिक शिक्षा खः ।

सकले कर्तव्य पालन जर्वर फयेकेगु हे जि ध्वीका कायागु बौद्ध शिक्षा खः ।

मुक्ति मार्ग गन दु ?

-धर्मवती

मुक्ति मार्ग गन दु ? छ याःसा की दुःख मुक्त ज्वी ?
 अथ न्हृतः महत्वपूर्ण ज्यें लिसः बीत अःगु मजूँ । कीर्णि
 मध्ये दुःख योर्पि सु दै ? दुःख योर्पि सुं मदु । बलू सकस्यों
 दुःख फुकेगु जक इच्छा खः । तर दुःख मदैगु धात्येंगु लैंपु
 मालेगु विचार सुयाकें बोगु मखुनि । आपालं धायाथें थःथःगु
 धर्में थःथःगु भासं दुःख मुक्त ज्वीमा, निर्वाण प्राप्त ज्वीमा,
 मोक्ष प्राप्त ज्वीमा धका हाला च्वन । अथ ला झूलं पिने
 च्वना पति हाला च्वनोयें हे जक जुयाच्वन । झूले पिने
 च्वना हालाच्वंह पर्ति गबलें हे हि त्वने खनी मखु ।
 झूलया हो माला दुहाँ वने फयेकुसा तिनि थःगु इच्छा पुरे
 ज्वी । मेखतं उपमा बिया धायेमाल धाःसा रोगीं आया
 आया धका जक हाला च्वनां वया ल्वय् लनी मखु । ल्वय्
 मदयेका छोयेत ला सःम्ह वैद्य माले मानि । सःम्ह वैद्य
 चूलासां मज्जूनि, वं ब्यूगु वासः नये मानि । उलि नं मगानि,
 मनीगु व वैद्यं नयेमत्य धाःगु तोते मानि अले तिनि ल्वय्
 क्वलना वनी । अथे मयासे डाक्टर सःम्ह खः धका वं
 च्वया ब्यूगु वासःया भों फुंग तले तया सुम्क च्वनां ल्वय
 लनी मखु ।

अथे हे यी न व अथ मदेक द्योया शरणे वना भो
 भगवान् ! दुःख मदेका ब्यु धका जक हाला जुयां गबलें हे
 दुःख फुना वभी मखुनि ।

उक्ति बुद्धि धया बिज्यागु दु—

बहुं वे सरणं यन्ति — पद्वतानि वनानिच ।

आराम रुख चेत्यानि— मनुस्साभयतज्जिता ॥

नेतं खो सरणं खेमं — नेतं सरण मुत्तमं ।

नेतं सरण मागम्म — सख्ब दुखा पमुच्चति ॥

अर्थ— मनूत आपालं दुःख धय खना ज्ञाना पर्वत,
 चेत्य, देगले, बन जड़ने व पर्वत तिमा आदि थासे ईश्वर
 थो दु धका शरण वनी तार अज्याथाय् शरण वनेगु अथ
 उत्तमगु शरण मखु, उक्ति धय तनी मखु, न दुःख हे तनी ।

धात्यें दुःख मंयो धयागु खःसा दुःख मदेकेया लागी
 दुःख फुके धुंकुम्ह व्यक्तियापाय् शरण वना वसपोलं धया
 विज्याथें ज्या याना यंके मानि । अलेतिनि दुःख मुक्त ज्वी ।
 उक्ति खः बुद्धं थथे आज्ञा धयेका विज्यागु—

यो च बुद्धञ्च धर्मञ्च सङ्घञ्च सरणं गतो
 चत्तारि अरिय सच्चानि सम्म पञ्चाय पस्सति ।

दुक्खं दुख समुप्पादं दुखस्स स अतिकमं
 अरि यच्चटुड़िकं मग्मं दुखप समगामि नं
 एतं खो सरणं खेमं एतं सरण मुत्तमं
 एतं सरण मागम्म सख्ब दुखा पमुच्चति ।

अर्थ—गुम्ह व्यक्ति बुद्ध धर्म सङ्घाया शरणे वना प्यंगू
 आर्यसत्यात प्रज्ञा ज्ञान खकि अथवा दुःख, दुःखया कारण,
 दुःख फुकेगु व दुःख मदेकेगु आर्य अटाड़िक मार्ग अथ
 प्यंगू आय सत्यात प्रज्ञा ज्ञानं खंकी अथे धात्येंगु दुःख
 मदैगु उत्तमगु शरण खः । अथे सरण वंसा तिनि दुःख मुक्त
 ज्वी धका बुद्धं धया विज्यागु खः ।

अथे धया बिज्यागुया अर्थ अथ मखु कि मेमेथाय् शरण
 वना दुःख मुक्त ज्वीमखु । जिथाय् हे शरण बोसा अथवा
 बुद्ध धर्म सङ्घाया शरण वंसा तिनि दुःख मुक्त ज्वी धका
 मेपिनि धर्मयात कोयुना थः तःधं जुया च्वे च्वना धया
 विज्यागु, अथे सभजे ज्वीगु गत्त ज्वी । धात्यें ला उलेश्वे

शरण जक वना ईश्वरं दुःख मदेका व्यु धका हाला अनी
दुःख मदया वनी मखु । धात्ये दुःखे मदेकेत ला थःनं दुःख
मदेके धुंकुम्ह व्यक्ति अथवा दुःख फुकेगु लैं स्वयं लुइक्य
धुंकुम्ह व्यक्तियागु ज्ञान बुद्धि क्या थःम्ह हे ज्या याना
दुःख्या अन्त यायेमाः धका बुद्धं धया बिज्यागु जक खः ।
गथे उपमा बिल धाःसा थःत ल्वे ज्वीबं उखेथुले मदेक
ब्वाँय् वना आया आया जित रोग मदेका व्यु धका ध्वम्ह-
सित हा: जुयां रोग शान्त ज्वीमखु । धात्ये सःम्ह वैद्याय-
याय वना वयागु बुद्धि व योग्यता बाँलाक जाचे याना वासः
व्युगु नया भृतु महाला ल्वे लाय्क्यमाः धयागु अर्थे बुद्ध धर्म
व सञ्चया शरण वना, मन शुद्ध याना आचरण याना
यंकेमाः धका बुद्धं धया बिज्यागु खः ।

उक्ति धात्ये धायमाल धाःसा सुं ईश्वरं वा द्यवं झीगु
दुःख मदेका बी फैमखु । तर थुलि जक छःकि दुःख मदेक्य
धुंकुम्ह व्यक्ति जक दुःख फुकेगु इच्छा याना बोमेसित दुःख
फुकेगु लैं क्यना बी फु । थःहे दुःखे दुना च्वर्पिं अथवा
थःहे मन शुद्ध मज्जे क्लेशे डुबे जुया दुःखया कारण तृष्णाय्
भुले जुया च्वर्पिं ईश्वर धाःपिसं ला गथे याना दुःख मदेकेगु
लैं क्यने फे ? थ्व ला बनेमननिम्ह लैं मस्यूम्ह कांयात लैं
क्यना व्यु धाय्ये जक ज्वी । उक्ति धात्ये दुःख फुके धुंकुम्ह
बुद्धं हे जक दुःख मदेगु लैं क्यने फु । गथे खः कि लैं स्यूमे-
सिनं लैं क्यनो ब्ले मद्वंक थासे ध्यनो । अथे हे बुद्धं क्यना
बिज्यागु लैंपु लिना वन धाःसा, आचरण बाँलाका यंकल
धाःसा छ्यसिक्यं दुःख मदया वनी । दुःख मदेके योपिसं थ्व
थ्वोका कायेमाः कि अविद्या व क्लेशया कारण दुःख दया
वहुच्चंगु खः धकाः सीका दुःख दैगु ज्या मयाये माः ।
प्यंगु आर्य सत्य थ्वोका आर्य अटाङ्गिक मार्गय् वना छिगु
क्लेशयात व्यव्यत्तला छोयेमाः । अले तिनि दुःख मदया वनी ।

(क) संसारयात मखुथे थ्वोका वा संसारया वास-

विकतायात मखुगु कारणं अनित्य धयागु मखना जि जिगु
धका हाला च्वनीगु सकायविट्टि धयागु अज्ञानता मदया
सम्यक् ज्ञान दया वह थुकियात विट्टिपहान धका धाइ ।

(ख) पुनर्जन्म दु मद धयागु जन्म मरण दुःखं मुक्त
ज्वीगु लैंपु व न्हागुं डैयं थये धका निर्णय याये मकेगु
विचिकिच्छा (शंका) मदया वनीगुयात विचिकिच्छा पहाने
धाइ ।

(ग) क्लेश मदेगु ज्या याये मसया उखे थुले ईश्वर
धका हाहां खुशी मोल्त्या, यज्ञ होम याना ब्वाँय् ज्वीगु
अज्ञानतायात नाश बाना छोयेगुयात सीलब्बत परामास
पहान धाइ ।

दुःख मदेकेगु लैंपु मेगु नं दु — लोभ क्लेश फुकेत त्याग
चेतना माः । क्रोध क्लेश नाश यायेत मैत्री बःलाका
आचरण शुद्ध यायेमाः । अज्ञानता मदेका छोयेत ज्ञान वृत्ति
यायेमाः, विवेक बुद्धि दयेके माः धंगु थ्वोका तामासि धर्म
तोता चित्त शुद्ध यायेगु पाखे ध्यान वन कि नं सीलब्बत
परामास पहान ज्वी । थ्व स्वंगु क्लेश वा बधनं मुक्त ज्वी
फुम्ह व्यक्ति प्यंगु प्रकारया अपाये (नरके) दुर्गती लाःवनी
मखु । उक्ति बुद्धं थये परित्राणे आज्ञा जुया बिज्यागु दु—
सकाय विट्टि विचिकिच्छत्तच्च सीलब्बतंवापि यदत्थि
किच्च चतूह पायेहि च विष्पमुत्तो अर्थात् सत्कार्यदृष्टिं
विचिकित्सा, अन्धविद्यास थ्व स्वंगु क्लेश प्रहोन गःये
धुंकुम्ह व्यक्ति नरक, प्रेत, पशु व दैत्य थ्व प्यंगु योनो जन्म
क्या दुःख भोग याये माली मखु । निर्वाण मार्गे थ्यनीगु
पक्षकामेसित ल्लोतापन्न धाइ ।

थ्वे कनागु स्वंगु क्लेश मदेका नं मेमेगु क्लेशयात म्ह
याना यंकेफुमेसित सकृदागामी धाइ ।

काम, राग व क्रोधया हां नापं लिना क्लेशयात कोत्यले
फुमेसित अनागामी धाइ ।

सम्पूर्ण कलेशयात दमन याये फत कि अरहत जीवी
(शुद्ध निर्दोषी जीव) ।

अथ हे खः मुक्ति वा निर्वाण मार्गं । अथ प्यंगु मार्गं
ज्ञानं बाहेक मेगु मुक्तिया मार्गं गनं मदु । उकि
कुशीनगरे शुद्ध परिनिर्वाण जीवी त्यंबले सुभद्र परिद्राजकं
शुद्धयाके भ्यन— भो गौतम ! छलपोल अन्तिम संव्याध्
च्चना विज्याय् धुंकाल— छता खे धया विज्याहु— यदि
मेमेगु धर्मं नं मुक्ति मार्गं दुसा छपित दुःख जी मखुत ।
यदि मेषाय् गनं मुक्ति मार्गं मदुसा कृपातसें व मार्गं गन दु

कना विज्याहु धका विन्ति याः बले शुद्धं धया विज्यात—

आकासेव पदं नत्थि समणो नत्थि बाहिरे
पपञ्चाभिरता सत्ता नि पपञ्चा तथागता

अर्थ— आकाशे गथे ऊःत यक्ष व्यया बना च्चंसां
इमिगु पलाल्याँय् खने मदु, अथे हे चतु आर्यसत्य व उत्तमगु
ज्याका लैं बाहेक मुक्ति मार्गं गनं मदु । सत्वप्राणीर्पि नाना
प्रकारया कल्पटे च्चना न्हाइपु ताया च्चनीर्पि खः ।
तथागत फुक्क फल्कटं मुक्त जी धुंकुम्ह अक्ति खः । अथ
शुद्ध वचनं सी दु मुक्ति गन वु धयाणु ।



द्वित छु माल !

सूटया कापः, कमिजया कापः, सारी जापान व चीन आदि विदेशं
नकतिनि ध्यंके हःगु न्हून्हूगु डिजायनया कापः, जिमिथाय् दु
नापं
मेमेगु ज्वलंत माःसा नं

जिमित लुमंका दिसँ

बालकुमारी इन्पोरियम

बालकुमारी, असं, ये ।

बुद्ध र बहाँको उपदेश

-रोहित बहादुर थेष्ट

संसारमा शान्ति स्थापना गर्नुको निमित्त पहिले व्यावहारिक पक्षपाती बुद्ध धर्म प्रचार गर्नु परेको छ । त्यसकारण हामी सबै मिलेर सदाचारी भई बौद्ध धर्मको प्रचार गर्नु हात्रो पहिलो कर्तव्य हुन आएको छ । कर्तव्य भरेको ने गर्नु पर्ने काम हो । जुन मानिसले कर्तव्यपालन गर्दैन त्यो मानिस कुनै कुरामा पनि सफल हुन सक्दैन । बुद्ध धर्म प्रचारका साथै त्यस अनुसार आचरण नगरीकन संसारमा शान्ति हुन सक्दैन । किनभने बुद्ध सक्रिय शान्तिका दूत हुन् । बहाँले अनेक दुःख कष्ट सहेर त्याग तपस्था गरीकन बुद्धत्व प्राप्त गर्नुभयो र संसारमा भुलिरहेका मानिसहरूलाई यो संसार दुःखबाट मुक्त हुने बाटो पनि देखाएर जानुभयो । तर बुद्धले मेरो शरणमा आउ भ तिमीहरूलाई टराई दिन्डु भनी कहिले पनि भन्नु भएन । बुद्धिवान मानिसहरूले आफु अरु नै धर्ममा रहे पनि बुद्ध धर्मलाई प्रशंसा गरेर कुरा गर्दछन् । किनभने बुद्ध धर्मबाट (पनि) मोक्ष प्राप्त गर्न सकिन्छ ।

आज भोलि ठूला ठूला वैज्ञानिकहरूले पूजा र भक्ति मात्र गरेर धर्म हुँदैन भने जस्तै २५०० वर्ष अधि गौतम बुद्धले पनि भन्नुभएको छ पूजा मात्र गरेर धर्म हुँदैन । यस कुराबाट हामीहरूलाई याहा हुन्छ बुद्ध धर्म विज्ञानको युगमा पनि मिल्ने रहेछ । बुद्धले भन्नुभएको छ, चित्त शुद्ध नगरी पूजा मात्र गर्नेलाई पनि धर्मतमा भन्न सकिदैन र व्यवहार रात्रो पारी पूजा नगर्नेलाई पनि पापी भन्न सकिदैन । पाप र धर्म भनेको आफ्नो शरीरबाट अर्थात् आपनो चित्तबाट हुन्छ ।

गौतम बुद्धले हामीलाई कुनै हानी हुने नियमहरू

बनाउनु भएको छैन । त्यस कारण बुद्ध धर्म भनेको जुनसुकै ठाडेमा बसेर पनि गर्न सकिन्छ र फेरि बुद्धको उपदेश प्रयोग नगरे जुनसुकै ठाडेमा पनि कलहर र क्षणांडा भइरहन्छ । जस्तै कुनै मानिसले नदेखेर अर्को मानिसको खुट्टामा ठक्कर खायो र उसले भन्यो माफ गर्नुहोसा भैले नदेखेर तपाईंको खुट्टामा ठक्कर खाएँ । यदि अर्को मानिससंग बुद्धले भन्नु भएको मैत्री भाव छ भने उल्टो चूप लागेर बस्दछ तर उसंग मैत्री भावना छैन भने उसले एकेचोटि फ्ल्यूटेर कुट्टन जान्छ, यसले गर्दा उनीहरूको बोचमा धेरै क्षणांडा हुन्छ । यसरी एउटा सानो कुरामा पनि क्षणांडा भई रहन्छ, फेरि मानिसहरूले सहनु पछं भनेर सबै कुरामा सहनु अर्थात् आपनो ज्यान जानलागे पनि सहनु भनी बुद्धले भन्नु भएको छैन । बोधिसत्त्वले मात्र ज्यानको माया नगरी सहन सक्छन् ।

बुद्धले बौद्धहरूको निमित्त मात्र होइन अबौद्धहरूको निमित्त पनि कामलाने र हित हुने नियमहरू बनाई बिनु भएको छ । जस्तै— हिंसा नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, धूक नबोल्नु र रक्सी आदि अमल पदार्थको सेवन गरी जथाभावी बहुला जस्तो नचल्नु यी पाँचवटा नियमलाई पञ्चशील भन्दछन् । यो पञ्चशील पालन नभए समाजमा कलह र क्षणांडा भई रहन्छ । पञ्चशील लज्जाले पालन गर्न सके स्वतः शान्त वातावरण कायम रही रहन्छ । भगवान बुद्धले भन्नु भएको छ, जुन धर्ममा हिंसा गर्दैन त्यो धर्म नै असल धर्म हो ।

त्यस्तै हामीले हिंसा नगर्नुको साथ साथ दान पनि गर्नुपछं । कुनै चोरलाई त्यागेर अर्थात् आफुबाट अर्को

तर आ भन्ने विनिगु पाले औदृ शिक्षा प्रचार ज्ञानुर्ल
व सत्संगतं आख मसःपि मिसा तयेगु संस्कार नं हितावल ।
मुदृ पूजा यायबले मनसे यायमाः धयागु मंत । नया नं बुद्ध
पूजा याना धर्मं दु धयागु सिल । अथ छगू नहुं संस्कार
खने दया वल ।

अज्ज छाँ पुलांगु संकार दनि स्वाहाने थाहाँ कुहाँ
ज्वी बले विना दे धका न्यने हे मजीक हाला ज्या पा याना
च्चनेगु, हाचां गालकि ल्वाना च्चनेगु बानि आपालं धयाये
छे छे ल्पना च्चंगु दनि । मने छुं मजूसा हाचां छक
गालं छु ज्वी धका ।

मेगु छगू संस्कार नं कीधाय ल्पना च्चंगु दनि । व छु
धाःसा न्हापां म्हाय बुलकि खाखिउसे च्चंकीगु । काय
मचा हे न्हापां बुइकी मागु छु दु ? माँ यात आपा ज्यां
गुहाली बोम्ह ला म्हायमचा खः । न्हापां म्हायमचा बूसा
वं माँयात यदव गुहाली बी । उकि हे खइ बर्माय च्चंपि
मिसाते न्हापां म्हाय मचा बुइ मा धका आशा याइगु ।

संस्कारया बारे अथ जाक असा सफू छगू अवयेत
गातं मयाक खें दु । अथ संस्कार गथे जुया दया च्चनेगु
ज्वीके थाकुगु खें खः ।

(१)

आफ्नै देशमा बनेको

जरिदार दोपट्टा साडीको लागि

हामीलाङ्ग समझनुस्

तपाईंको अर्डर अनुसार तिनखा, सिसिमा ड्रेस
कपडा पनि बनाई दिनेल्हो ।

सम्पर्क स्थान :-

नेपाल सिलक गार्मन्ट ड्रेसस्ट्रीज
जमल टोल (विश्वज्योति हलसंग)

फोन नं ११२९०, १४३२७

संस्कार व बानि तना वं । छु देशे च्वनागु ख व हे देशया
स्वभाव जुया वइ । अथे छाय जुया वनोगु ?

धर्मवती गुरुमाँ बर्मा बिज्याना किन्याद च्वना
बिज्यात । बर्माय थन थें चिप निप व जातपात माने मया ।
सकले छथाय च्वनाजवं हे अमचां कया नइ । उर्कि धर्मवती
गुरुमाँपि सकले छथाय च्वना नहागु जुल । बर्मायागु हे पह
बो । भन्तेपि व अनागारिका गुरुमाँ पिनि न्हागु जार्तिप
नापि च्वना नं । बुसें बोगु बानि सिना तिनि तनोगु
खः सा आ थन नेपाला पहलं हे नया च्वने भागु खः ।
मिक्षु पिनि व गुरुमाँ पिनि संस्कार गावकं पागु खना । बुद्ध
पूजा याये बले जार्कि व लखं छ्वाके म्वाः सिन्हलं तिके
म्वाः । बुद्धया न्होने हे मत च्याके माः धयागु मदु । त्वयां
पिने मत च्याकुसां पुण्य ला धाइ । क्षी पुलांगु संस्कार
पिन्त अथे मज्यूथें च्वं । आः ला गुरुमाँ पि सत्संगते लागुर्लि
यवद संस्कार व विश्वास हिला वन ।

उर्कि जि स्वयबले बातावरणं व परिस्थिरित याना
संस्कार हिला मवंगु बा पुलांगु संस्कार, पह हानं हानं ल्यें
दना वइगु थें च्वं । यदि पुलांगु संस्कार बुसें नसें बोगु
सिना हे तिनि मदइगु खः सा शिक्षा बी मागु मदु थें च्वं ।
शिक्षा बीमागु संस्कार, बानि, पहयात हीका यंकेत खः ।
गथेकि छम्ह मचा तस्सकं हारं जुया खुया सना जुल धाः सा
वयात बोड्डङ्ग स्कूले तया शिक्षा बिया भि यायेफु । वयागु
मर्मिगु बानि मदया वं ।

तर गथे ! गथे शिक्षा न्हाको बुसां, न्हाको विदेशे
च्वना बोसां व नेपाले वया च्याद छिदं च्वने धुनकि
थन यागु संस्कार हानं दया बो । छगु उदाहरण धाय भिक्षु
पिनि परित्राण पाठ याइबले लः थल छगः व जजंका
धायथें कचि सुका निलातगु च्वना पाठ याना बिज्याइ ।
परित्राण पाठ याये सिध्येवं जल बीगु चलन जक मखु
भन्ते पिसं न जल त्वना बिज्याइ । थ्व चलन बौद्ध देशे मदु

धागु न्यना । जल हा यायेगु, न्हूगु छ्ये उद्घाटन याये बले
व विशेष उत्सव बले जक परित्राण जल तयेगु व हा: यायेगु
चलन दु धागु न्यना । नेपाले जजंका कोखायेगु व जल
कायेगु संस्कार दुर्गुर्लि भन्ते पिन्त न वहे संस्कारं चिना
हल ।

छन्हुया खें खः धर्मकीर्ति विहारे बर्माया पिसं भन्ते
पिन्त भोजन दान बिल । भोजन याये धुंका परित्राण पाठ
जुल । पाठ याये सिध्येवं जल बिल । बर्माया राजदूत
बाटाहाँ च्वंच्वन । लहाती जल का धाल — जल कया सुंक
लाटा थें च्वं च्वन । मागुणवती गुरुमाँ याके न्यन थ्व छु
यायेगु ? मागुणवती बर्मायाम्ह सां किद नेपाले च्वंबले नेपा
यागु संस्कार थी धु कल । उर्कि मागुण गुरुमाँ न बर्माया
राजदूत यात धया बिज्यात नेपाले परित्राण पाठ याइबले
थथे जल तये माः भतिचा लहाती कया म्हुतुइ चिपं यिथा
छ्यने पिया छोये माः । राजदूतं मुसुं न्हिला अथे यात ।

थुकि सोका कया बर्माय थज्यागु संस्कार मदु । लंकाय
व थाइलैण्डे न मदु धागु अन बिज्यापि भन्ते पिनि पाँडे
न्यना । परित्राण पाठ याइबले गुबले गुबले जल तःसा नं
भन्तेपिसं त्वना बिमज्या धागु न्यना । तर नेपाले भन्तेपिनि
पुलांगु संस्कार ल्यें दना बोगुर्लि न्हाकबले जल व जजंका
मालावल । परिस्थिरित संस्कार ल्यें दना बो धयागु थ्व
ज्वलन्त उदाहरण खः ।

न्हापा न्हापा यागु संस्कार अनुसार द्वां लाना धलं
दनेगु, द्वो खुशी याय धका व दशा मदयेका छोय धका
हेँचा, खाचा व दुगुचा स्याना पूजा यायेगु चलन आतकं
कीथाय मदुगु मखु । हिसा याना पुज्याना धर्म लाइगु
कदापि मखु । थःगु मन शुद्ध जुइवं गा: । जात मदु मेस्यां
थिल, चिपं थिल धका मोल्हुइगु बानि बा संस्कार आतकं
ल्यं दनि । चिपगु जा छग जासिइ वन धका जा फुकं बा
छोयेगु संस्कार छीगु पुचले ह्वं वनि ।

संस्कार

—मीना बनिया

संस्कार धयागु जि थूरें विश्वास, ज्ञाला व बानि अले पहचहयात धाइयें छ्वं । एव संस्कार कीगु ल्यूने किपालु ल्यूल्यू बहयें वयाच्चं । सत्संगतं संस्कार पाना नं वं, एनं वैम अलगे दया बोलिसे सुलाच्चंगु संस्कार ल्यहें दना वये थो । आजु बजेपिनि पालं निसें बसे जुया बैच्चंगु संस्कार व विश्वास मदयेका छोयेत यक्ष वे सङ्घर्ष यायेमाः । यक्ष हे अभ्यास माः ।

पुलांगु विश्वास व संस्कार धयागु छु खीका बीया लागी छगु निगू उदाहरणस्वरूप खें न्हायने त्यना । गये कि छोबं तरे याइ, छोयात खुशी याये फुसा यक्ष यक्ष वरदान बी । गणेश्योयात न्हापां पूज्याये माः भखुसा गणेशो तं चाइ । काशी व जगन्नःथ वना मोल्हुइ फतकि थःम्हं याना तयागु पाप फुक्क नाश ज्वी, स्वम्ह काय्यात व्याहा यायेगु वा बिया छोयेगु मज्जू आदि विश्वास याना च्चनेगु पहयात संस्कार धाइ । अन्धविश्वास नं धाइ ।

मेगु नं दु— गुम्हस्यां गुम्हस्यां छ्वारा छ्वारां महुत ल्हाना ज्वीगु, पारापारा हाला ज्वीगु, न्हाने लाःथे सना ज्वीगु, ध्वनं छगु संस्कार खः । छायकि थज्यागु बानि चुरस व एलाया नशमं काःपिथे तोते मफुर्पि दु । अरहत ज्वी धुंकुपिनि हे पुलांगु बानि ल्यना छ्वं धयागु बाखं छ्वाचा न्हायने—

बुद्धया पाले पिलिन्दवच्छ धयाम्ह मिक्षु छम्ह दु । वया बाज्या तावबाज्यापिनि पालं निसें खें ल्हाइ बले चाणडाल, अलच्छना धया, माँ नां कया महुत ल्हायेगु बानि दुगु जुयाच्चन । व पिलिष्टवच्छ मिक्षु जुया भरहन्त ज्वी

धुंका नं न्हापायागु संस्कारं याना न्हाम्हनापं खें ल्हाःसां अय् चण्डाल धका सम्बोधन यायेगु बानि जुयाच्चन । थुंकि याना यक्ष मिक्षुपिनि नुगले स्याका च्चने भाल । तर वयागु स्वभाव व पह हे अज्यागु खः, इमि खलःत हे अथे खें ल्हाइपि खः । उंकि नुगले स्याकेमत्य धका बुद्धं धया बिज्यागु खें पालिसाहित्ये दुश्याभा च्चंगु दु ।

सिद्धार्थ कुमारं थःगु पुलांगु संस्कार व पह, बानि भद्रेका छोयेया लागी थःगु राज्य तोता, कला काय् त्याग याना बोधिज्ञान प्राप्त याना बुद्ध जुल । बुद्ध ज्वी धुंका वसपोल कपिलवस्तु बिज्या बले थःगु न्हापायागु संस्कार ल्यें दना बल धयागु खें बुद्ध जीवन्नों न्वंवाना च्चंगु दु । भरोबर मार वयाच्चन धाःगु व मारयात त्याकल धयागु खं संस्कारनाप ल्वाये माःगु खः धका सीकेमाः । मारयात त्याकल धयागु हे पुलांगु संस्कार्यात कोत्यला छोइ धाःगु खः । वसपोलं चाः पुलांगु संस्कार ल्यें दना बल धयागु । कीनं संस्कार ल्यें ल्यें दना बो । न्हापा भम्चा जुया च्चना बले माजुं गुलि कोत्यला बले याना तःगु खः थः माजु ज्वी बले नं अथे हे याये मास्ति बैगु । मेगु खः जबगु न्हायपं चामुल कि आ छु खें न्यने मालिहें, देपागु न्हायपं चामुल कि आ छु बालागु खें न्यने दैयें, थज्यागु स्वा मदुगु खेले मदुगु संस्कार व विश्वासयात कोत्यला छोयेगु कुतः यायेमाः ।

संस्कार कोत्यला छोयेत शिक्षा माः, सत्संग माः । गुलिस्यां थथे नं धाइ बुसें छोगु संस्कार सिसें तनी का । थथे धायेगु मुक्कं मिले मज्जूर्यें च्चं । यदि अथे हे खःसा अनयापि भनूत विदेशे बनो बले ल्यादें किलं लिपा थःथेगु

देवीयात नं महाकाली देवी धका बलि बिया पुज्याना च्वन । एव खं सीका धर्मादित्य धर्मचार्य लुम्बिनी बिज्याना महामाया देवीयात बलि बीगु बन्द याना बिल । महामाया देवी काली देवता मखु धयागु थहरे याना बिल ।

क्षीयाय् अन्धविश्वास खः लागुर्लि बुद्ध्यात द्यो भापिया पुज्याना च्वन । नेपाले ४० दं ति न्हापा बुद्ध जयन्ती थुबले धका सीका बैशाख पुन्ही माने याये ससः धागु न्यना । नेपाले बुद्ध जयन्ती माने याये सगु हे भिक्षुपिं हाकनं दया वसेलि खः धयागु न्यना । नेपाले न्हापां बुद्ध जयन्ती माने यागु किण्डोल विहारे (स्वयम्भू) खः आ थोकन्हे प्रधान रूपं आनन्दकुटी विहारे बुद्ध पूजा व आमसभा याना बुद्ध जयन्ती भव्यरूपं माने याना च्वन । प्रधान मंत्री सहित मेरिं मंत्री मंडल व विदेशी कूटनीतिज्ञपि नं उपस्थित जुया च्वं ।

क्षीयाय् खास याना बुद्ध जयन्ती शद्वा दिवसया रूपे माने याना च्वंगु खने दु । धात्यें धायमाल धाःसा बुद्ध जयन्तीयात शद्वाया दिवस सिकं बहुजन हित व शान्ति दिवसया रूपे माने यायेगु बाँला थें ता ।

लंकाय बुद्ध जयन्ती माने याइगु बाँला धागु न्यना । बुद्ध पूजा व भिक्षु अमणिन्त दान बीगु व शील प्रार्थना यायेगुया नाप नापं अस्पताले वना बिरामीतेत फलफुल व खास आदि इना बीगु, विहार व बुद्ध जीवनी छाँकी दर्शक तेत च्या त्वंकेगु व नकेगु ज्या जू । उख्नु निशुल्क भोजन दान बीगु ज्या जू । त्वा त्वाले साहु महाजनतसें म्हति बाँलाक बुद्ध जीवनीया छगु छगु छाँकी तथा ध्वाखा दयेका तै धागु न्यना ।

बर्माय नं दान बीगुया नाप नापं बोधिवृक्ष सिमाय बुद्ध बिया बुद्ध जयन्ती माने याइगु धयागु न्यना । गनं गनं बुद्ध मूर्ति रथे तथा जात्रा याना बुद्ध जयन्ती माने याइ धयागु न्यना । थये जात्रा याना बैशाख पुन्ही माने याइगु अपो याना महायान देशे खः ।

थुकथं विभिन्न देशे थथःगु तालं बुद्ध जयन्ती माने याना वया च्वन । तर अपो याना बोद्ध देशे थथःगु भिमिगु बानि व चाला तोता भिमिगु ज्याय ई व्यो हना बुद्ध्या गुण लुमंका बुद्ध जयन्ती माने याइ ।

गौतम बुद्ध छम्ह महान करुणावानम्ह नुगः यचुम्ह खः । बहुजन हिताय बहुजन सुखायया निन्ति बैत्री, करुणा, मुदिता व उपेक्षा आदि गुणं वसपोलया नुगः प्याना च्वं । वसपोल छम्ह परोपकारी नं खः । एव खं वसपोलं म्हृतुं जक धया बिज्यागु मखु ज्या याना क्यना बिज्याम्ह खः । वसपोल शान्तिया साक्षात्कार मूर्ति खः वसपोलं शान्तिया लँपु जक क्यना बिज्यागु मखु शान्ति स्थापनार्थ ज्या नं याना बिज्याम्ह खः । उकिं थोया ल्वापु खिचा जगतया घाले तथेत बुद्ध्या सन्देश रूपो मलहम उपकार ज्वी ।

गौतम बुद्ध त्याग व तपस्या वःलाम्ह जक मखु चरित्रं पवित्रम्ह नं खः । दक्षिणे महत्वपूर्णगु खं ला विश्व शान्ति या लागी उपाय अर्थात आर्थिक समानता दयेमा धया बिज्यागु सामयिक जू । उकिं थों बुद्ध नेपायाम्ह जक मजूसे विश्वयाम्ह जुल । उकिं बुद्ध गुण लुमंका बैशाख पुन्ही अन्तर्राष्ट्रिय पुण्य तिथिया रूपे माने याना हल ।

बैशाख पुन्ही

- मथुरा शास्त्र

देय वसं वया च्वंगु बैशाख पुःही थुगुसी नं यःगु इले
हे वया च्वन । अले लिपा नं वइ हे तिनि । अव पुण्य तिथि
बौद्ध जगतया लागी जक मधु विश्वया लागी नं महत्व
पूर्णगु दिं खः । अव स्वाँया पुन्हीया दियात विश्वं आय
माने याना च्वंगु व र्ही बौद्धतसे अव दियात गुकथं माने
यायेमा थुगु बारे जिगु मनया खं छगु निगु न्हाथने तेना ।

थनि २५१९ दं न्हो बैशाख पुन्हीखुनु महामाया देवी
थःक्षे देवदह बिज्यावले लैयसं लाःगु लुम्बिनी वनया सुन्दर
दृश्य खना आकर्षित जुया उक्त बगीचाय आराम कायेत
बिज्यात । अबलेसं महामाया देवीया प्रसव वेदना जुया
अनसं च्वंगु शालवृक्ष सिमा कक्षा खः कया बिज्यात । अन
महामाया देवीया स्वीनिता लक्षणं युक्तम्ह पुत्ररत्न जन्म
जुल । अबले हे लहातीं बःकया तःगु सिमा हलं स्वां वा
गात । उक्क अव दियात स्वाँया पुन्ही नं धाः । अले वस-
पोलया बोधिज्ञान प्राप्त जूगु दि व महापरिनिर्वाण (मृत्यु)
जूगु दि नं बैशाख पुन्हीखुनु हे खः ।

थौं विश्वं वसपोल बुद्ध्यात आय माने यानाच्वंगु
थुसे पाले द्वको ध्यान तयेगु आवश्यक खना । बुद्ध्या धर्मं
बहुजनहित व सुख पक्षगु खः । यदि गुगुं धर्मं देश व
जनताया हित मजुल धाःसा व धर्मं मज्जे अधर्मं जू वनि ।
बुद्धं बिया बिज्यागु शिक्षा अन्धविश्वास मदुगु व शोषण
विहीन समाज स्थापना याय्गुली उपो जोर ब्यू । उक्क
शान्ति स्थापना यायेत यववं बल ब्यू । उक्क थौंया विश्वं
बैशाख-पुन्हीयात शान्ति दिवसया रूपे माने याना हइ
च्वन । वसपोलया पवित्रगु यथावादी तथाकारी गुणं याना

बुद्ध महामानव खः धाये फत ।

यदि सुं मनू तःधंह मखुसा वहत ताःकाल तकं
लुमंका च्वनी मखु, अले प्रत्येक देशं यः नाला काइ मखु ।
छम्ह लेखकया धापूकथं सुंन मनूयात सी धुनेसाथ लोमंकी
मखु । तर फरक अव कि साधारण मनूत सी धुंका छुं
समय तक जक लुमना च्वनी तःम्ह तक लुमंकी मखु । बल
तःधंपि मनूत सी धुंका दोलंदो दं तकं लुमंका गुण स्मरण
याना जन्म जयन्ती माने याना च्वनी । अथे आपासिनं महा
पुरवया गुणयात यथार्थं खीका पूजा मान याना भवेत् ।
जन्म जयन्ती माने याना च्वंगु खनेमदु । केवल शहु
विवसया रूपे माने याना च्वंपि आपा खने दु । तर महात्मा-
या सिद्धान्त थःत येमा मयेमा, ल्येमा मल्येमा तःधंह खः
धका ताःकाल तकं लुमंकिइ । आयकि महात्मा धयाम्हसे
स्वार्थी मज्जे देश व जनताया सुखमय जीवनया लागी ज्या
याना लैपु ब्यना वनी ।

गौतम बुद्ध छम्ह तःधंह विश्वया हित ज्वोगु ज्या
याना थकुम्ह खः । वसपोल महापरिनिर्वाण जुया बिज्यागु
२५१९ दं दये धुंकल । आतकं नं वसपोलयात लुमंका च्वन
तिनि । लिपा नं लुमंकी तिनि । तर वसपोलयात गुलिस्थां
महापुरुष धका पूजा यासा गुम्हेस्थां द्यो भाविया पुज्याना
च्वन । गुलिस्थां प्रजातन्त्रवादीया रूपे खःसा मेपिसं समाज-
वादीया रूपे वसपोल बुद्ध्यात माने यानाच्वन ।

क्षीयाय राणा शासकतयेगु कुचक्क याना नेपालीतसे
बुद्ध धर्म थुइकेगु व सीकेगु यक्कं भवे लाना च्वन । उलि
जक ला मनूतेगु अझानलां याना सुम्बिनी च्वंभ महामाया

वसपोल बुद्ध मजूनिवाले पिने चाहूँ बिज्यात् । अबले बुढा-मह, रोगीमह, सीमह खं बले संसारया स्वभाव सीका काल । अब जीवन न्हावले उर्थे मजू खनि बुढा नं ज्वीतिनि अले फुक तोता सिना बने मानि खनि कः धका सोका दरिबार तोता बुद्ध जुया बिज्यात् । ध्वीका काये फुम्ह जूगुलि बुद्ध जूम्ह धयागु बुद्ध जीवनी सफुति ध्वीका कया ।

जि मेमेथाय् गुरुजुविसं बाखं कनीथाय् नं पासापिनाप व जिमि मानाप बनेगु बानि दु । बाखं कनी थाय् न्हाथाय् नं बने न्हाः । छन्हु अथे हे गुरुजु छमेस्यां ललितविस्तर बाखं कना च्वंथाय् बना बाखं न्यना बले भगवान बुद्ध याकुप्वालं जन्म जुया बिज्याम्ह धाल । अ खं न्यना जिगु मने आकुल व्याकुल जुल । साप ख लुया बल । छाय्धाःसा जि ब्वनागु बुद्ध जीवनी सफुती बुद्ध झीपं थेतुं छिला प्वाथे च्वना जन्म काःगु धका च्वयातल । थन गुरुजुं धाःसा याकुप्वालं जन्म जूम्ह धाल । जि ब्वनागु बुद्ध जीवनी धाःसा महामाया देवीया म्हक्षे महं बले तुयुम्ह किसि जवगु याकुप्वालं दुहां वंगु ख जक न्हाथना तल सिवे याकुप्वालं जन्म काःगु मन्यना । गथे जुया थये निगु खं सफुती च्वया तल धयाथे मती बन । तर झीत बुद्धया जन्म गथे जुल धयागु खेया बारे छाय वास्ता । व खं ज्याय् खेले मदु । झीत माःगु वसपोलं बिया बिज्यागु जान जक खः ।

बुद्ध जीवनी ब्वना यंका बले बुद्ध छम्ह मार्ग प्रदर्शक खः धयागु ध्वीका । वसपोलं बरदान बिया बिज्यात् ।

मिगु लंपु जक ब्यना बिज्या । व लोम्ह बना आचरण मिका यंकल धाःसा अर्थे मनू ताले लाना मिना बइ ।

बुद्ध छम्ह ज्या व खे लोम्ह खः । झीपिये तुगः व वु म्हुतु पिचुम्ह मखु । वसपोलं धया बिज्याइ “मत्ति बिसा गति मिनी” । वसपोलं मन डाहा जुया छ्वंपिन्त समेतं मन शान्त याना बिज्याय् फु । अब वसपोलया सत्य क्रिया व मन यचुगुया फल खः ।

भगवान बुद्ध कुशीनगरे महापरिनिवारण झीत (संसार तोता बनेत) तथार जुया बिज्याना च्वंबले सुभद्र धयाम्ह परिवाजक (अबौद्ध) बुद्धयाके ज्ञानया खं न्यने धका बोबले दुःख व दुःख फुकेगु उपाय आर्य अष्टाङ्गिक मार्गंया खं चिकि हाकः याना कना बयात शुद्धम्ह मनू (अहंत) याना बिज्यात् । अब घटनां जितः साप प्रभावित यात । बुद्ध धात्यें मैत्री दुम्ह खः अले करुणा दुम्ह धका सीका कया ।

जि बुद्ध जीवनी सफू ब्वना दुर्यंक स्वये सःम्ह मखुनि । अथे जूसां बुद्ध छम्ह महापुरुष खः धका जि ध्वीका कया । छाय् कि वसपोलं थाय् स्वया मनूतेगु मनया खं सीका लोलोकयं उपदेश बिया बिज्याइ । वसपोल उपदेश बियाथे आचरण नं याना बिज्याइम्ह ज्या व खं लोम्ह खः ।

अब बुद्ध जीवनीं झीत छु शिक्षा बिया तल धाःसा गुगु धमें आर्य अष्टाङ्गिक मार्ग दै वहे जक धात्येया धर्म खः । वहे धर्म झीसं ग्रहण याना आचारण बाँताका यंके फयकेमाः ।

GLARE YOUR BUILDING, HOUSE, FACTORY & OTHER PROJECTS
WITH THE BEST QUALITY SHEET GLASS

Manufactured by :—

M/s. HINDUSTAN-PILKINGTON GLASS WORKS LTD.
CALCUTTA, INDIA

Stockist :—

RAJA BROTHERS
10/29, ASON BHOTAHITY,
KATHMANDU, NEPAL.

Phone No. 13963

बुद्ध जीवनी ब्वनाकल

शीलशोभा स्थापित

जि न्हापा बुद्धयात द्यो भापा पुज्यायेगु खः । अथे पुज्याना च्वनागुया कारण छु धाःसा न्हापा न्हापानिसे मनूतसे मूर्तियात द्यो भापा पुज्याना वरदान कायेत स्वंगु जुयाच्वन । अथे हे जि नं वरदान कायेगु आशां बुद्धयात पूजा याना च्वना । तर संयोगं पासार्पिनाप धर्मकीर्ति विहारे वना । अन न्हाइपुक बुद्धपूजा याना च्वंगु खना साप मन याउसे च्वंका लयताया च्वना । अले जि विहारे वरोबर वनेगु बानि जुया वल । सुधे सुधे न्हिथं आखः द्वं वना । अन जित बुद्ध जीवनी सफू ब्वनाकल । व सफू ब्वनाकले बुद्ध धयाम्ह द्यो मखु खनी कीथें हे जाम्ह मनू धका महसीका । कीथें फिला व्वाई च्वना जन्म काओम्हु खः । स्वायम्ह बले व्याहा याना काष्ठ छम्ह नं द्ये धुंकुम्ह, मच्चास्या बौ ज्वी धुंकुम्ह धयागु मिल । व्याहा याः बले बुद्ध मज्जनि । अबले सिद्धार्थ कुमार तिनि । अबुम्ह शुद्धोदन जुञ्जु माँ महामाया देवी खः । सिद्धार्थ कुमार द्युया न्हेनु बुद्धनु महामाया देवी परतोक वंगुलि प्रजापति गौतमी चिरिम्भां नं दुर त्वंका सिद्धार्थ कुमारयात व्वलंकल । सिद्धार्थयात व्याहा याना व्यम्ह मिसाया नां यशोधरा देवी खः ।

बुद्ध जीवनी व्वना स्वया बले श्व नं सीका कया बुद्ध व कीपि मनू खःसां यक्को पाः । बुद्ध छम्ह असाधारणम्ह मनू खः । सिद्धार्थ कुमारं बुद्ध ज्वी न्हीरो दश पारमी पुरे याना विज्यात धयागु सफुती च्वया तःगु दु । अथे धयागु सिद्धार्थ कुमार साप त्यागी (तुगः चक्क), शीलवान (सदाचारी), वैरागी (छुकीसनं प्यमपुं), प्रज्ञावान (विवेक बुद्धि दु), वीर्यं दु (आंट दुम्ह), क्षात्रि (सह यायेफुम्ह),

सत्यवादी (मखुगु खः मल्हाइम्ह), अधिष्ठान बलाम्ह (मनंतुनागु पुरे याइम्ह), मैत्री दुम्ह (शत्रुयात नं पासा नालीम्ह), उपेक्षा भाव दुम्ह (सुखे नं दुःखे नं समानम्ह), पुण्य संस्कार बलाम्ह जूगुलि रज्जदरवार, परिवार तोता खुदं तक तपस्या याता वैधिक्षिण प्राप्त याना बुद्ध जुया विज्यात । प्यंगु अर्थत्य, अवे बुद्ध दुःख व दुःखया कारण, अले दुःख मदेकेत् लाँपु ल्वीकू कायेगु ज्ञान प्राप्त याना विज्यात । अबलेनिसे बुद्ध धका प्रसिद्ध जुल । वस-पोलयात सापसंक मनूतसे माने यात । अले मेपिनि नं बुद्ध ज्वी मास्ति वल । मेपिनि न्यन—ओ भगवान ! छर्पि साप हे भाग्यवानम्ह खः । छपिनि भास्थ-नन्न वल ?

बुद्ध धया विज्यात—जिम्हु भौष्य आकाशं कुतु वोगु मखु न अथे हे दया वोगु खः । श्व भास्य जिगु हे मेहनत व परिश्रमया फल खः । जि आवासिति कल्याण ज्वीगु, हित ज्वीगु ज्या याना, उकिया लागी यक्क दपेक दुःख सिया, उकि भास्य दुगु खः । जित आपासिनं माने याःगु जिगु ज्या खना खः ।

बुद्ध जीवनी स्वया यंका बले बुद्ध छम्ह साप मन बःलाम्ह धयागु सीका कया । छको निको निराशये बुद्धया नं अनुभव जू, तर तुरन्त बुद्ध धायकी का ! मार वल, मन छ्वासुया वल । अले तुरन्त मन थासे तड, थत थःम्हं न्वाइ, ए ! बरा छ बुद्ध ज्वी धुका नं आमये मन छ्वासुकीम्ह धका । की जूसा मन बःमलात कि निराश ज्वी अले यानागु ज्या पुमवसां बिचे तोता छोइ । स्वार्थ भावना वै । यः कति लाकेगु स्वं । थःत फाइदा मजुल कि मन कःहिली । बुद्धया अथे गुबले मज्जू अहे छता क्षीरी मनूत व बुद्ध पाःगु खना ।

मानिसलाई दिनु ने दान हो। दान भन्दा थेरि कुनै
कुनै मानिसले सम्झन्छन् कि मरे पछि मात्र दान गर्ने तरे
यो ठीक छैन। दानलाई त्याग पनि भन्दछन्। बुद्धले भन्तु
भएको छ, दान मध्ये सबभन्दा ठूलो दान धर्मदान हो।
धर्मदान भनेको आफुले जानेको धर्म अहलाई सिकाई दिने
र धर्मको किताबहरू छापिदिने। धर्मदेशनाको कार्यक्रमहरू

बनाएर पनि भ्रम दान गर्ने सकिन्दै। यस प्रकारले बुद्धको
उपदेशहरू बोद्धहरूलाई मात्र होइन अबोद्धहरूको निम्नि
पनि लाभदायक छ। त्यसकारण हामीले पनि बुद्धको
उपदेशलाई राख्नरी पालन गर्ने र सधैं सदाचार भई
आनन्दका साथ बसौँ।



२५१९ बुद्ध-जयन्तीया भिन्तुना

बाँवालाःगु टीशर्ट, शर्ट, जाकेट, कार्डिगन, ब्लाउज, थ्रूझार सामान नकतिनि जक
समुद्रपारं थ्यंक वोग दु, मेमेगु घरेलु भेराइटीया लागी लुमंका दिसें

हिम इन्डियरिएम, शुक्लपथ
(वंग: नाप)

२६१२ औं बुद्ध-जयन्तीको हार्दिक शुभ कामना

- १] हिमाल आइरन एण्ड स्टोल (प्रा.) लि.
- २] स्यामुकापु ट्रेडिङ्ग कम्पनी
- ३] भाजुरत्न इन्जिनियरिङ्ग एण्ड सेल्स (प्रा.) लि.
- ४] हिमाल अक्सीजन (प्रा.) लि.

बुद्धकालीन कवसः

—भिक्षु अश्वघोष

थौं कन्हे आनन्दकुटी विहार पाखे मिक्षु अमृतानन्द
महास्थविर द्वारा रचित बुद्धकालीन सफूत ततःपंगु नेम्
पिहाँ वये धुंकल । उकी मध्ये छागु खः “बुद्धकालीन
महिलाहरू” सफू । व्य सफूती बुद्धया पालेयापि फिन्ह
मिसातयेगु चरित्र दुध्याना च्वंगु दु । व किम मिसा मध्ये
छम्ह खः विशाखा । व्य मय्जु जन्म मिसा जूसों ज्यां
मिजं धायेका च्वंम्ह । उलितक नं साहस व धंयं दुर्वि
मिसात नं दु खनि धका घ्ये वांन्याना च्वने योसा विशाखाया
चरित्र स्वया दिसे । विशाखाया बुद्ध व साहस खना ससः
अबु मिगार सेठ— छ भमचा मखु जिमि माँ खः धका तक
नं धयातःगु खैं उकी दुध्याना च्वंगु दु । उकिं विशाखाया
मिजं बुद्धि सीके न्हाँसा बुद्धकालीन महिला सफू स्वया
दिसे ।

थन जि च्वये त्यनागु विशाखा मय्जुयात बिया छोबले
वया अबुं यक्य दयेक तिसा वसः आदि कवसः बिया छोगु
दु । उकी मध्ये छता कवसःया बारे च्वये त्यना ।

विशाखा मय्जु मिगार सेठया काय्यात बिइ न्याय-
कल । जन्त वस । जन्त वोविन्त भ्यव् नके धुंका म्हाय्
पित बोतेका अबुमेस्यां कवसःया रुपे बिया छोगु अमूल्यगु
वस्तु छु धाःसा— मैचा ! छ आः म्हाय् मन्वा मखुत ।
भमचा जुल । भातपिथाय् च्वनोमेस्यां “दुने च्वगु मि पिने
बीमत्य, पिने च्वंगु मि दुने बीमत्य” थुकिया अर्थ खः
छ्ये दुने च्वंगु खैं पित छोयेमते । मेखतं धाये माल धाःसा
भातपिथाय् यगु खैं खः छ्ये वया कनेमते । गोप्यगु खैं
सीका च्वं । हानं पिनेया खैं दुने छ्ये वया कनेमते गुगु खैं

न्यना भन सुख मदयेका च्वनी । थये अनया खैं थन, थनया
खैं अन कना जुल धायेवं त्वापुया पुसा पीयें ज्यो, अले
कचवं व कलह पिहाँ वह । उकिं दुनेया मि पिने बीमते,
पिनेया मि दुने बीमते धाःगु खः ।

व्य बुद्धकालीन कवसः गुलित मूं वं, गुलित झीत ज्याय्
खेले दु छको बाँलाक ध्यान तया कल्पना प्राना ध्वीका काये
माला च्वंगु दु । ध्वीका काये गुलि अःपु उलि हे पालन
याये थाकु । बौद्ध देशे व्य विशाखायात अर्तिया रुपे वा
कवसःया रुपे धया छोगु खैं आपासिनं स्यू । बाखैं नं यक्य
कना च्वं । तर पालन यानाच्वंपि सच्छिमे गोम्ह दु पर्ति
निना ल्याः खायेत भगा: । विहारे विहारे बाखैं च्वना
च्वनी विशाखाया बाखैं कना च्वनी तर व्य दुनेया मि पिने
बीमज्यू, पिनेया मि दुने हये मज्यू धाःगुया अर्थ ध्वीका
ध्यवहारे छधला च्वंपि गोम्ह दु ? थुकिया लिसः बी भसः ।
विहारेन्तुं च्वना हे थये धाल ! जित फलानामेसिनं थये
धाल इत्यादि खःगुं मखुगुं छ्यों कवाना नहाय् पि लिङ्क
च्वना धयाच्वनी । मेपिनिगु खैं छ्यों ति व्य पंक्तिया लेखकं
हे पूर्णरुपं व नियम पालन याये मफुनि । कारण छको निको
अज्यायाय् लाइ गन कि पिनेया मि हया च्याका च्वनी अले
जि नं वहे मि पुका च्वने माः ।

छको निको विभासम्ह धका पिनेया व दुनेया खैं
कना, तर व मि दन दग च्याका थःततुं पुका च्वने माः ।
जित नं विभासपिसं पिनेया खैं कं वह, वनं मि जुया मने
दुनेयंक पुइत सनी, पुका नं च्वना । अले लुमसि वह
उकिं खनिका विशाखायात वया अबुं धाःगु— मैचा !

भारतीय वंसेनिसे “दुनेया मि पिने बीमते, पिनेया मि दुने हयेमते” धाःगु । तर छु गये न्हापान्तुं भयू, ज्वी धुंका जक धूया वइ अले पश्चाताप ज्वीका च्वने माः । अवहे मखा ज्वी—“परोपदेशे पाण्डित्यं” अर्थात् मेपिन्त उपदेश बीगुली पण्डित जू धाःगु ।

छकोनिको पूज्य अमृतानन्द भन्तेया हितेषीतसे वस-
पोलयात धाः वइ— भन्ते ! छम्ह निम्हस्यां छपिन्त थथे नं
धयाच्चं धाइबले वसपोलं धया विज्याइ— छ्रिपि गज्यापि ।
मेपिसं कयेका हःगु अप्पा जियाय मर्य, तर छ्रिमिसं वहे
अप्पा कया जितः कयेकः वया ला ?



भःभः धायेक वया च्वंगु २५१६ गूगु स्वाँया पुन्ही स्वागत यायाँ

अप्टीक हाउस या पाख्वे

ग्राहक भाजु, मय्जुपिन्त ढुनुगलं निसे

मिन्तुना

अप्टीक हाउस

रत्नपार्क, काठमाडौं, नेपाल ।

वसपोलया लिसः गथे च्वं पाय्छि जू मजू थःथःपिसं
ज्वीका कायेगु खें खः । जि स्वयेबले वसपोलया विचार
पाय्छि जूर्थे बाँ नं ला । मेपिसं छु धा मधा धका कं ज्वीगु
व खें लहाना ज्वनीगु अपोलं याना ज्याय् खेले मडु । थथे
खें कन। जुयागुलि मनूते उत्साह मदया धैर्य् तन्ता वनी ।
निराश ज्वी यो । उकि बुद्धकालीन कवसः गुलित ज्याय्
खेले दु छको न्हियं लुमंके नु । स्वा मदुगु चर्चा मवाये नु ।
सुंक मच्चवंसे न्हागुसां ज्या याना च्वने नु । अले स्वा मदुगु
खें लहाये माली मखु । करपिनि दोष नं खनी मखु ।

धर्म दु खः?

-सुमन कमल तुलाधर

धर्म ? धर्म धैगु छु ? गुबले मनूत बैसं धुसि लुया वै
अले धर्म धैगु इमिगु लागी छपु मुख्यगु मानसिक तुतां
जुइ। धर्म न्यनेबं लौकिक दुःखं मुक्त याना बी। अले मन
हे याउसे च्वंका बी। हानं सी धुंका नं स्वर्गं यंकीगु लैपु
छपु खः धैगु खँय् इमि दृढ विश्वास दु। ख्व हे विश्वासं
इमित सुकां भुतुमालियात थे साला तइ।

तर ल्यायम्ह ल्यासेपिनिगु लागी ख्व धर्म धैगु न्यंजक
न्यने मात्रं न्हायपंयात पंगल जुइ। इमि न्होने धर्मयागु
जक छु खं पिहां बल कि— “गात गात, मयेल-न्यने मयेल
धाइ। ख्व हे विचारं इमित चिकु व अनगारिकांपि नं
कवाफे छकू द्वें थे जुया च्वनी। थों छें चिक्षुपित भोजन
याकेगु धालकि का! जि थों प्यालैं सोवने मानि धका अनेक
तोह तथा पिहां वनी। ख्व फुक इमि धर्मया पह खना
घच्चागुलि जूगु खः। अले माँ बोपिसं इमित ‘अधर्मीत’
व ‘पापीत’ धका बो बिया च्वनी। तर इपि ल्यायम्ह
ल्यासेत अर्थे पापी जूगु मखु कि झीगु हे पुलांगु परस्परागत
अथवा भौचा कुना श्राद्ध यायेमा धैगु धर्मं याःगु खः। द्वो
भक्ति मन कपटिया व्यवहारं यागु खः। धर्मं याना थे
मन चः मक्कुलि अथे जूगु खः। थों कहेया अंग्रेजी पढाइ
नं अथे यागु मखु। धर्मं याइ पिनिगु पह चह नं यागु खः।

ख्व वैज्ञानिक युग खः। धाल खँय् विश्वास याना,
सफ्फूती च्वया तस धायेबं तुं फैचा थे व्वां वतेगु बानि मनू-
तेके उस्त मदे धुंकल। अले हुलू धक। स्यूसां कुनि न्याना। स्वय
मागु वा मस्ता धका स्यूसां त्वथुला नतुने मागु जमाना। वये

धुंकल। यजागु जमानाय् देके मवनकि देव देवतांपि तं
चाया मखुये सराबी धका धायेबं इमिसं विश्वास याइ मखु।
अले इमित द्वो या स्वां सिन्ह प्रसाद जल धका बिल
धायेबं न्हीकेत व गिजे याकेत जक पाय्छ्छि ज्वी। छाय्
धाःसा इमिसं द्वो धयाम्ह गय् च्वं, वया अलौकिक शक्ति
गुलितक दु धैगु मखनि। खांपि नं सु दे? वहे मदुगु खै।
उंकि विश्वास यायेत थाक्की। अथे जूगुलि उगु किसिमयागु
धर्मे इमिसं अद्वा तये मफुत। क्षीथाय् चले जुयाच्वंगु व
माने यानाच्वंगु धर्मं अप्पो याना थयागु हे खः। अथे
जूगुलि ज्ञान बुद्धि छिपे जुया वये धुंकुपि थों कल्हेयापिन्त
ख्यूथाय् खा बाकू वयना “स्व हेरा छ्गः” धाःसा खःका
धका पत्था ज्वीमखु कि धाःयें खः ला धका यिया स्वइ।
उंकि इमिसं मखांपि देव देवतांपिनिगु अलौकिक Super-
natural power शक्ति ख्यूथाय् च्वंगु खा बाकूये
जक ताल। उंकि इपि धर्मे बने मफुत। इमित पात्रात्य
देशया शिक्षां व सम्पूर्णां थिया हुल। अले इपि थःगु पर्यं
भ्रष्ट जुया थःत लोगु धर्मं मालेगु पाले न्हाना च्वन।
थवले लालक इमित लोगु धर्मं गुगुकि परीक्षा याना स्वयेफु।
अज्यागु धर्मं बीकत धाःसा साप बालाइ। व धर्मं सी धुंका
सुख सीगु व लोहेया मूर्तियात उसेला थुलेला मदेक सिन्ह
तिका खवाले जांकि कर्येका बादान वैगु व पाप फबीगु पत्ती
मज्जीमा। धर्मं धयागु नेतिकतां जाःगु, निस्वार्यपूर्णगु ज्वीमाः।

हालसाले जूगु छगु खै न्हायने- ल्यायम्ह अम्ह बौद्ध
दु गुम्हकि लंकाय् बना वये धुंकुम्ह। वया बुद्ध धर्मं प्रति
साप अद्वा व आस्था दु। वया पासांपि निम्ह प्यम्ह

दु गुणि कि अबौद्धत : इमि थःगु धर्म छना वाक्क वया च्वन । इमित बौद्ध पासां धाल—छिमिसं नं बौद्ध धर्म ग्रहण या थुको अन्धविश्वास मदु । अले इमिसं धाल—अथेसा छिमि गुरुपि छंथाय् छ्ये व इबले जिमित छको नाप लाकि, बाखें छको न्यने ।

छुं दिन लिपा व बौद्धया छ्ये छम्ह मनू सित । सीगुलि न्हेनु यंकं भिक्षुपि सःता परित्राण पाठ याका बाखें कंकल । इपि अबौद्धत नं वया च्वन । बाखें न्यने धुंका इमिसं बौद्ध पासायात धाल—हैं ! छं गोगु अन्धविश्वास मदुगु बौद्ध धर्म थ्वहे ला ? छिमि गुरु भिक्षुपिसं कंगु बाखें ला सी धुंका सुख सीगु व सी धुंकुसेसित स्वर्ग छोयेगु जक जुल । अवर्तमान जीवन गति लाकेगु छुं खें मकं । थथे हे खःसा हिन्दू व बौद्ध धर्म छुं मपाः । अव धर्म मयो धाःबले बौद्ध युवक पाकः गुयाच्वन ।

उंकि धर्म धेगु अज्यागु ज्वीमाः गुगु धर्मं मनूतेगु पाश-विक व्यवहार तंका मानवीय व्यवहार दयेका बी । हानं थोकन्हे अज्यागु धर्मं इमित माला च्वंगु दु गुगुकि वैज्ञानिक जू । अज्यागु धर्म गनं वै, गन दु ? गनं काये फे ? जि स्वयेबले अव न्हासःया लिसः बी अःपु मजूसा नं धायेगु थुलि हे दु बुद्धं कना बिज्यागु व्यवहारिक पक्षपाती शिक्षा वा बुद्ध धर्म । बुद्ध छम्ह छीथेज्याम्ह मनू जुया नं थःगु परिश्रं व अनुभवया फलं भ्यातनालं बुया बोगु पलेस्वाँ, भ्यतना व लखं अलग जुया ह्वया च्वंथें संसारया राग, द्वेष, मोहरूपो भ्यातनाले च्वना नं उंकि अलग जुया छीत शिक्षा बिज्या बिज्यात । वसपोलया शिक्षा वा धर्म अध्ययन यायेबले सक्षितं वा आपासित ज्याप्तेले दु, सरल जू । तर मथुल धायवं तस्सकं गम्भीर । पुलांगु संस्कार ज्वना च्वंतलेयात बुद्ध धर्म एकीका कायेगु व व्यवहारे हयेगु अःपु मजू । तर स्वतन्त्र न्हापुं बांलाक बिच्चा: याना अ्योका यंकल धाःसा छीगु

व्यावहारिक जीवनया लागी साप ज्या लगे जू । छीसं यानागु भिगु ज्याया फल थन हे बी, अथे हे पापया फल सीधुंका वै धका पिया च्वने म्वा । बुद्ध धर्म अनुसार यानागुया फल विपाक थनया थन हे ज्यू । गथे कि बुद्ध धर्मया न्यागु शिक्षा मध्ये प्राणी हत्या याये मज्यू धयातल । छीसं सुं मनूयात स्यात धाःसा थर्ये हे ज्योत ज्यानमारा धका ज्वना कुने यंकी । खुया काल धासा नं ज्योत ज्वना यंकी । पर स्त्री बा पर पुरुष गमन याना ज्वोगुया छुफल ज्वी धका सक्सिनं मस्यूगु खं मखु । मखुगु खं ल्हाना जुल धायेवं सुनानं विश्वास याइ मखु । अय्ला त्वना थ्वं कायका मखुये ज्या सना जुल धाःसा थःगु अस्तित्व हे तना वनी ।

थुपि फुक खं प्रमाणित या: कि अव बुद्ध धर्म चन्द्रमा यात मत बिलकि मिद्वा बःलाइ बा गणेशोद्यात भक्ति यात कि कायमचा दै धाइगु थं जागु धर्म मखु । बुद्ध धर्मया छ्या छ्यू दत्तले जाकी वा ल्ये थं ल्येया बांलाक वाला व्यवहारिन् जीवने प्रयोग याना स्वये ज्यू । उंकि अव छ्यु वैज्ञानिक धर्म खः । अव धर्मयात युरोप देशे नं अथो विद्वानतसे माने याना बुद्ध यात Modern Philosopher न्हम्ह दार्शनिक धयातगु दु । दार्शनिक धायेवं आत्मा व परमात्मा पत्ता लगे याइम्ह व संसारया शृष्टिया बारे चर्चा याना मगज स्यंकीम्ह दार्शनिक मखु ।

धर्मया बारे छम्ह विद्वान Albert Eimstern नं धया दीगु दु कि यदि अव भू मण्डले छुं वैज्ञानिक युग्यात लोगु धर्म दु धेगु जूसा व ख बुद्ध धर्म हे जक । छाय धाःसा बुद्ध धर्म युग अनुसार हिला वनी । थुकी सुधार याना थके ज्यू । बुद्धं स्वयं धया बिज्यागु दु— वसपोलया धर्म गंगु सिमा थें जुइगु मयो । न्हाबले न्हाना च्वनीगु बःचा थें प्रगति जुया च्वनीगु यो । उंकि वसपोलया न्हापांगु उप-देशया नां हे धर्मचक जुल । परिनिर्वाण ज्वी तेका बुद्धं

मिक्षु पिन्त धया बिज्यागु दु छिर्पि सकले मिले जुया चित्त
बुझे जूसा चिचिधंगु नियमत होका छोसां ज्यू ।

हानं वसपोल बुद्धं गुबले हे जिगु धर्म छ्यू जक उत्तम
धया बिमञ्चा । बरू धया बिज्यागु दु मिखा तिसिना जिगु
धर्म वये मते । छम्ह लुकर्मि लुँ जान्चे याइयें छक बाँलाक
परीक्षा याना जक धर्म ग्रहण या । विद्वानते लागी थ्व धर्म
परीक्षा याना स्वये बह जू । वसपोल बुद्धं स्वतन्त्र चिन्तन
यात यक्षं महत्व विद्या बिज्यागु दु । अुकिया प्रमाण थ्व हे
खः कि बुद्धं धाल धायेवं हे, गुरुं धाल धायेवं हे, सफूती
चव्या तल धायेवं तुं मिखा तिसिना स्वीकार याये मागु
मदु धका बुद्धं धया बिज्यागु दु । हानं थये नं धया
बिज्यागु मदु कि जि धयागु खें माने मयात कि

छिर्पि तप्यंक नर्के वनी । तर थये जक धया बिज्यागु
दु कि छिसा जक धर्म ग्रहण या मर्छिसा उचना उबने
मागु मदु । डुगा धयागु खुसी पार तरे ज्वीत जक छ्यलेगु खः
न्ह्याबले पाञ्चाया ज्वीत मखु अथे हे जिगु धर्म नं खः धका बुद्धं
धया बिज्यागु खें गुलित अ्यावहारिक जू उचित जू । महा-
परिनिवाण ज्वी तेका बुद्धं आनन्द मिक्षुयात धया बिज्यागु
दु—आनन्द ! बुद्धं धर्म अभ्यास व आचरणे निर्भर जुया
च्चंगु दु । उक्कि थ्व धर्म वैज्ञानिक जू, अ्यावहारिक जू ।

बुद्धं तरणं गच्छामि, धर्मम् सरणं गच्छामि,
संघं तरणं गच्छामि ।



Latest Varieties in Fancy Sarees

Ready Made Dress

Cotton, Wollen, Silk, Nylon, Dress Materials

Wollen Suiting & Hosiery

Limelight Trade Centre

Phone : { Shop : 11323
Residence : 21498

NEW ROAD
Kathmandu, Nepal

टी.बी. नियन्त्रण कार्यमा समाज सेवी को भूमिका

-डा. थीरमान शाक्य

महासचिव, नेपाल टी.बी. एशोसियशन

बुद्ध धर्ममा रोगीको सेवा विषय मैले यो भन्दा पूर्वको लेखहरूमा पनि दर्शाई सकेको थिएँ । आज यस स्तम्भमा हात्रो समाजको लागि सबैभन्दा ठूलो शत्रु, अंहारक भइ राखेको टी. बी. रोग विषय वर्णन गर्दैछु । त्यस समस्याका समाधान दिशा तर्फ समाज सेवीहरूको कस्तो भूमिका रहनु पर्छ भन्ने कुरामाथि विचार गर्दै ।

टी. बी. मानव मात्राको ठूलो शत्रुको रूपमा विद्यमान छ । यस रोगबाट अत्यन्त उपयोगी उमेरका अक्तिहरू अकाल मृत्यु हुन्छन् । यो एक राइट्रिय विभिन्निकाको रूपमा छ । देश विकाशको निमित्त नभइ नहुने मानव शक्तिलाई ने यसले हास गरी राखेको छ । अर्थक समुद्रति भएको मुलुकमा यो रोगबाट हुने मृत्युको संख्या निकै कम भई सकेको छ, नगर्य प्रायनै भई सकेको छ भन्ने पनि हुन्छ । तर विकासोन्मुख मुलुकहरूमा यस रोगबाट उत्पन्न समस्याले निकै गम्भीर रूप लिइ राखेको छ । विश्व स्वास्थ्य संस्था (W.H.O.) को तथ्यांक अनुसार आजको संसारमा १ देखि २ करोड भन्दा बढी मानिस तीव्र रूपको टी. बी. बाट प्रसित छन् । प्रत्येक वर्ष १० देखि २० लाख मानिस यस रोगबाट मृत्यु हुन्छ । त्यस मध्ये ३/४ संख्या अविकसित मुलुकमा हुन्छ ।

टी. बी. एक प्रकारको अति सूक्ष्म कीटाणुबाट लाग्ने सरूवा रोग हो । यो रोग सरूवा हो भन्ने कुरा शताब्दीयों देखि थाहा थियो तापनि यो रोग लगाउने कीटाणु पत्ता लागेको सन् १८८२ मा मात्र हो । यस भन्दा २५, २६

वर्ष अगाडिसम्म पनि यस रोगको निमित्त औषधि थिएन । त्यति बेला टी. बी. बिरामीलाई खुल्ला हावा भएको ठाउँ धेरै उचाईमा बनाइएका सानाटोरियममा लामो अवधिसम्म आराम र असल खानेकुरा मात्र दिएर राख्ने चलन थियो, किनबने त्यतिबेला टी. बी. को औषधि उपचार भन्ने नै थिएन । हात्रो नेपालमा पनि आजभन्दा ४१ वर्ष अगाडि खोलिएको काठमाडौं उपत्यकाको उत्तरपट्टि रहेको टोखा सानाटोरियम आजसम्म पनि छ । आजकल यो रोगको निमित्त धेरै औषधिहरूको आविष्कार भई सकेका छन् । फलस्वरूप यो रोग औषधि उपचारबाट अवश्य निको हुने भई सकेका छन् । यस रोगको बिरामीलाई धेरेमा राखेर औषधि गरेमा पनि त्यतिकै फाइदा हुन्छ । तैपनि यो रोग हात्रो मुलुकको निमित्त किन सबै भन्दा ठूलो शत्रु भई राखेको छ भन्ने प्रश्न उठ्छ । यसको धेरै कारणहरू छन् । गरीबी, अशिक्षा, रुठोवादी (पुरानो विचार), प्राविधिक-हरूको कमी यो रोगको रोकथाम कार्यको निमित्त ठूला बाधाहरू हुन् । यो रोग आजकल उपचारबाट अवश्य निको हुने भई सकेर पनि, मानिसमा त्यहो पुरानो डर छाँदे छ । सकेसम्म यो रोगलाई तुकाउने प्रयास गर्ने पनि निकै छन् जसबाट त्यो रोगी तथा उसको परिवार आफतको निमित्त पनि ठूलो हार्नि हुन्छ ।

समाजमा ३ प्रकारका टी. बी. का रोगीहरू हुन्छन् :-

- १) जसको रोग पत्ता/लागिसकेको छ र उपचार हुँदैछ । स्वभावतः यिनीहरूको भविष्य रात्रो हुन्छ ।

२) जसमा टी. बी. रोग छ तर त्यो कुरा न बिरामी-लाई थाहा छ न अरुलाई नै । यस खालका बिरामीको रोग पता नलागुन्जेल उपचार विना आफैलाई बेकाइदा हुनुको साथे अरुलाई पनि रोग सार्दै जाने भएबाट समाजको निमित्त पनि यस्ता मानिस खतरापूर्ण हुन्छ ।

३) भनेको समयसम्म उपचार नगराउने आफूखुशी बीचमा ओषधि छोडी दिने बिरामी समाजको निमित्त अरु खतरापूर्ण हुन्छ । यस्ता खालका बिरामीको कीटाणु औषधिले पनि नछुने भएर जाने धेरै सम्भावना हुन्छ र यस्ता बिरामीबाट सरेको रोग पनि उसेको जस्तै हुने सम्भावना रहन्छ । टी.बी. रोगीले १ देखि २ वर्षसम्म औषधि खाने पन्ने हुन्छ ।

यो रोगको लक्षणहरू :-

टी.बी. रोग जिउको कुनै भागमा पनि लाग्न सक्छ—फोकसो, हाड, छाला, मृगीला, ग्लायण्ड, पेट, मठिस्क, यीन इत्यादि । तर धेरैजसो यो रोग फोकसोमा लाग्ने हुन्छ र टी.बी. भन्ने बित्तिके फोकसोकै टी.बी. समिक्षन्छ । यसकारण यहाँ फोकसोको टी.बी. को मात्र बयान गरिएको छ । टी.बी. का लक्षणहरू अरु रोगमा पनि हुने हुनाले कुनै खास लक्षण माथि जोड दिएर भन्नु गहरो पर्छ । टी.बी. रोग लागेर पनि कस्तेलाई बेसन्चो भएको महसूस नहुन सक्छ किनकि यो रोगले मानिसलाई बिस्तारै कमजोर तुल्याउँदै लैजान्छ ।

साधारण लक्षणहरू जो फोकसोसंग सम्बन्ध छन् :-

- १) बिस्तारै कमजोरी बढाउ जानु
- २) खान मन नलाञ्जु
- ३) ऊवर आइरहनु (अक्सर बेलुकीपछि ऊवर बढ्छ)
- ४) राती पसिना आउनु
- ५) छर्को लामु, काम कुरोहरूमा मन नलाञ्जु
- ६) स्त्रीहरूमा मासिक धर्म असमयमा खन्न हुनु

सोभै फोकसोसंग सम्बन्धित लक्षणहरू :-

- १) खोकी लाग्ने
- २) मुखबाट रगत आउने
- ३) छाती ढुल्ने
- ४) दम बढाउने

यो रोग पता लगाउने, पता लागेका बिरामीलाई औषधि उपचार गर्ने केन्द्रहरू ठाउँ ठाउँमा खोलिएका छन् । यसको मुख्य केन्द्र हो— काठमाडौं महाबौद्धस्थित केन्द्रिय उरश्रिकित्सालय । यसका शाखाहरू भक्तपुर, पाटनमा पनि छन् । त्याँबाट देशको कुना कुनामा समेत गएर बच्चाहरूलाई यो रोगबाट बचाउने खोप बी.सी.जी दिँदै आइरहेका छन् । यति मात्र होइन, सरकारी अरु अस्पतालहरूमा पनि यस्ता सुविधाहरू प्राप्त छन् । त्यस्तै हाँग्रो मुनुकमा अरु स्वयं सेबक संस्थाहरूबाट पनि यो रोग नियन्त्रण कार्यमा जनता तथा सरकारलाई ठूलो भद्रत गरी आइरहेका छन् । जसमा नेपाल टी.बी. एसोसियशन र क्रिएशन मिसन अस्पतालको नाम उल्लेखनिय छन् । टी.बी. रोग ओषधि उपचारबाट अवश्य निको हुने रोग भई सकेको छ । यो रोग लाग्न नदिन समयमै बच्चाहरूलाई बी.सी.जी. को खोप गराउनु बुद्धिमानी हुनेछ ।

यो रोग नियन्त्रण कार्यमा समाज

सेवीहरूको भूमिका

चिकित्सकहरूले यो रोग पता लगाउने र रोग लागेका लाई औषधि उपचारबाट निको पार्न सक्छ । यस रोग प्रति जनतालाई सचेत गराउने, यस सम्बन्धमा मानिसहरूमा व्याप्त रुठ तथा हानिकारक बिचारधार हटा बिरामीलाई यो रोग पता लगाउने ठाउँहरू देखाइ दिने, शोगीलाई भनिएको समयसम्म औषधि खान लगाउनुमा

जोड गर्ने, बच्चाहरूलाई यो रोग लाग्न नदिनको निमित्त समयमै खोपाउन लगाउने काममा प्रचार गरि दिने इत्यादि कामहरू चेतनसिल सामाजिक कार्यकर्ताहरूले गर्नु पर्दछ । हाच्छो नेपालमा यस्ता सामाजिक स्वयं सेवक संस्था पनि छ— त्यो हो नेपाल एसोसियसन । यसको केन्द्र काली-माटिमा छ । यो संस्था २०१० सालमा खोलिएको हो र यसको उद्घाटन २०२० सालमा स्वर्णिय थी ५ महेन्द्रको बाहुलिकाट भएको थियो । यसका साखाहरू विराटनगर, बिरगड्ज, नेपालगड्जमा पनि छन् । कालीमाटीमा बिरामी पत्ता लगाउने र टी. बी. रोगीको निशुल्क उपचार गर्ने यसको आफ्ने चेष्ट विलनिक पनि छ जहाँ हजारौं रोगी-हरूको उपचार भइ सकेका छन् र उपचार हुँदै छ । धेरै साहो टी. बी. बीरामीलाई राखेर उपचार गर्ने एउटा २५

शीशाको अस्पताल पनि त्याहि छ । विशेष सहलियतका हुँसाथ जनताको छातीको एकसरे गर्ने काम पनि त्यहाँबाट भइरहेका छन् । यो संस्थाबाट पनि गाउँ गाउँमा गइ बच्चाहरूलाई टी.बी. बाट बचाउने खोपहरू गर्ने आइरहेका छन् । यस्ता कार्यहरू देशको विभिन्न भागहरूमा खोलिएका यसका शाखाहरूबाट पनि हुँदै आइरहेका छन् । यस कार्यको निमित्त त्यस संस्थालाई सरकारबाट देश, विदेशका जनताहरूबाट सहायता प्राप्त भइरहेका छन् । यस्ता पुनित कार्यमा लागेका संस्थाहरूलाई विस्तृत बनाउनमा भवत गर्नु प्रत्येकले आपनो धर्म समर्पनु पर्छ । अनि मात्र हामीले यो रोगलाई उन्मुलन गरी देश विकास गर्न सक्नेछौं ।

५

२५१९ स्वाँया पुन्हीया कार्यक्रम

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी पाल्से २५१६ गूगु बुद्ध जयन्ती व अध्ययन गोष्ठीया ४ गूगु वार्षिक उत्सवया उपलक्ष्ये ज्वीगु कार्यक्रम :-

- १) कान्तिपुरे दुगु अस्पताल पत्तिकं फलफूल व बिस्कुट वितरण ।
- २) आनन्दकुटी सार्वजनिक सभा ज्वीखुनु लः त्वंकेगु ।
- ३) ज्येष्ठ १० गते शनिवारखुनु धर्मकीर्ति विहारे नेपाला बौद्ध सम्बन्धी चित्रत प्रदर्शनी व भौमा स्वाँया प्रदर्शन ज्वी ।
- ४) बहनि श्रीघले समारोह व अन्नपूर्ण ज्ञानमाला भजन ।

समाचार

धर्मकीर्ति विहारे स्वागत समारोह

(१) भद्रन्द आनन्द कौसल्यायन महास्थविरया धर्म स्वागत समारोह २०३१ फागुण २३ गते धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी द्वारा सम्पन्न जुल। पश्चशील प्रार्थनां स्वागत समारोह शुरू जुल। भिक्षु अश्वदोषं अतिथि महास्थविरया परिचय विद्या विज्ञासे धर्मा विज्ञात— भारते बुद्धधर्म प्रचार व बौद्ध साहित्य पुनरुत्थानया स्वंगः थां दु— भद्रन्द आनन्द कौसल्यायन, भिक्षु जगदीश काश्यप व महापण्डित राहुल सांकृत्यायन। थों कीरु न्होने महान् विद्वान् भद्रन्द आनन्द कौसल्यायन विज्ञाना च्वंगु दु। वसपोलया ज्या केवल पालि साहित्य अनुवाद यायेगु जक मजुसे गरीब विद्यार्थीते दिक्षा व शिक्षाया नापं भिक्षा न विद्या विज्ञाना च्वंस्मह खः। मेगु नं वसपोल गरीबपि विद्यार्थीपित्त छात्रवृत्ति चूलाका बी० ए०, एम० ए० तक आखः बंकेत सहायता दिया उपकार याना विज्ञाना च्वंगु दु। धर्मोदय सभा स्थापना यायेत वसपोलया तःधंगु लहा दु। वसपोल उपाध्यक्ष नं जुया विज्ञाम्ह खः। जातक बाख्यां अनुवादक नं वसपोल हे खः।

अनं लिपा स्वागत भाषण बिसें सुश्री सुमन कमलं धर्यादिल— भारते बुद्ध धर्म पुनरुत्थानया स्वंग थां मध्ये छुग थां यात स्वागत याये दुगु खना अध्ययन गोष्ठी परिवार या साप लय्ता बो। स्वागत भाषणया सिल सिलाय् वय्क नं धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीया उद्देश्य नं न्हाथना दिल।

(२) बुद्ध धर्म थःम्ह नं अध्ययन याना मेपित्त नं थ्वोका बीरु।

(३) गां गामे बना थः थःम्ह थू थैं बुद्ध-धर्म प्रचार यायेगु।

(४) विदेशं विज्ञापि विद्वान् नौद तयेत स्वागत यायेगु।

(५) पुस्तक व पत्रिका प्रकाशन व प्रचार यायेगु।

बौद्ध समाजे नारीया स्थान

अनं लिपा आनन्द कौसल्यायन महास्थविरं बौद्ध समाजे नारीया स्थानया बारे नंदाना धर्मा विज्ञात— बौद्ध धर्म थैं मिसातेत समान् थाय् मेगु धर्मे मदु। हिन्दू धर्मे प्यंगु वर्ण व्यवस्था दु। ब्राह्मण क्षत्रिय वैश्य व शूद्र। शूद्र क्वे लाम्ह हे जुल। वैश्य धार्मि शूद्रं सेवा याका क्षत्रिय व ब्राह्मण या सेवा याना च्वनोपि जुल। अये हे क्षत्रिय नं शूद्र व वैश्यं सेवा याका थःम्ह ब्राह्मणया सेवा याइपि जुल। ब्राह्मण मेपिसं सेवा याका च्वनी। तर मिसा प्यंगु जातिसं जन्म काल धाःसा शूद्र हे जवी। हिन्दू धर्म अनुसार मिसात क्वहूँ। मिसातसें वेद ब्वने मञ्जू। शूद्र बाहिक मिजं तसें जक वेद ब्वने ज्यू। उवाहरणया लागी भद्रन्द आनन्द कौसल्यायन महास्थविरं बनारस हिन्दू विश्वविद्यालये जूगु घटना न्हाथना धर्मा विज्ञात— मिसा छमेस्यां वेद ब्वने धका दरखास्त तल। तर मिसा जूगुलि ब्वने मञ्जू धर्यागु निर्णय जुल। धर्यागु दरखास्त अस्वीकृत जुल। भगवत् गीताय धर्यातगु दु हैं मिसा धर्याम्ह पाप कर्मं जक जन्म काइ। मनु स्मृति सफुती धर्या तगु दु हैं— मिसा धर्याम्ह जन्म जुसें निसें ल्यासि मजू तले अबुया अधीने, पथन बने धुं सेंनिसें भातया अधीने च्वनेमाः, बुन्ही जुलकि काय् विनि धधीने च्वने माः।

तर बुद्ध धर्मे अथे मखु । बौद्ध कुले जस्तम जूम्ह मिसात भाग्यावान व पुण्य बःनार्पि खः । बुद्ध धर्मे जाती भेद मदु अर्थात् ज्ञाहृण, क्षत्रिय, वैश्य, शूद्र धयागु भेद मदु । बौद्ध समाजे भिक्षु भिक्षुणी उपासक उपासिका धका समान थाय बिया तःगु दु । मिजंतसे अथवा भिक्षुपिसं शील व समय भावना अभ्यास याना अरहन्त ज्वी फुये मिसात न अथे हे ज्वीफु । वसपोलं धया बिज्यात बुद्ध धर्मे मिसात अर्हन्त ज्वी फुसा नं बुद्ध छता ज्वी मज्यू । छाय धासा मिसा बुद्ध जुल कि मिसात जक मिसाम्ह बुद्ध याथाय वनी, मिजंत जक मिजंम्ह बुद्ध याथाय वनी । अथे जुल धायब महायान, हीनयान निथी दुथेन्तुं मिजं मिसा भेद ज्वर्व । बुद्ध धर्मे एकता अथवा मिसा मिजंया बिचे एकता हये माला मिजंत जक बुद्ध ज्वी ज्यू धयातगु खः ।

प्रश्न

अनं लिपा सुश्री सुमन कमलं प्रश्न न्यन कि मिजंत जक बुद्ध ज्वी ज्यू मिसात ज्वी मज्यू, हानं मिसा बुद्ध जुल कि मिसात जक मिसाम्ह बुद्ध या पं स्ती धागु छ्व पक्षपात पूर्णंगु नीति थे च्वं । छाय धासा थन धर्मकीर्ति विहारे धम्मवती गुरुमाँ बिज्याना धर्म प्रचाराया ज्या याना बिज्यात । वसपोलं बाखं कना बिज्याइ बले मिसात जक मखु मिजंत नं उलि हे थद्वा तया बाखें न्यं वोपि दु । सुनानं मधा मिसामेसिगु बाखें न्यंवने मज्यू । यन मिसामेस्थां बाखं कंगु धका अपोस्थां न्यं वो । भिक्षुपिसं बाखं कनो बले नं मिसात हे अपो बाखं न्यं वोपि दु । मिजं यिनिगु बाखं न्यंवने मज्यू मधा । उकिं मिसाम्ह बुद्ध जूसा मिजंत नं श्रद्धां बाखं न्यं वनी धयागु ज्वलन्त उदाहरण थन दु । उकिं मिसाम्ह बुद्ध ज्वी मज्यू धयागु छ्वपिति कथन पक्षपात ज्यूये ताः । थुगु बारे छ्वपिति विचार छु खः स्पष्ट याना बिज्याहु ।

भदन्त आनन्द कौसल्यायनं लिसः विसे धया बिज्यात-
बुद्ध पूजा याथ्वले फीसं ब्वना च्वना-

ये च बुद्धा अतीता च ये च बुद्धा अनागता
पञ्चपन्ना च ये बुद्धा अहं बन्दामी सब्बदा

अर्थात्- न्हापा जुया बिज्यापि बुद्ध, लिपा जुया बिज्याइपि बुद्ध व आः दुपि बुद्धपित्त सदा बन्दना याना । एकी धया मतः कि आःयाम्ह मिजंम्ह बुद्ध, लिपा ज्वीम्ह मिसाम्ह बुद्ध धका । मिसातसे नं बुद्ध ज्वीगु कुतः याःसा ला बाँ हे लाइ । अन्तय धया बिज्यात शास्त्रे मिजंत जक बुद्ध ज्वी ज्यू धका च्वया तःगुलि जक उत्सेख यानागु खः धका धया बिज्यात । हानं बौद्ध धर्मया महानता अबौद्धत बौद्ध जुया जीवन हना स्वसा जक ध्वीका काये फे धया बिज्यात ।

अनं लिपा हेराकाजो उपासक, श्री कुलिशरन्त साहुजुं उपहार प्रदान याना दिल । अन्तय सुश्री अमीर कुमारी शाक्यं अमूल्यगु समय बिया बुद्ध धर्मे नारीया स्थानया बारे प्रवचन याना बिज्याम्ह भदन्त आनन्द कौसल्यायन महास्थविरयात धन्यवादया नापं वसपोल प्रति कृतज्ञता प्रकट याना बिज्यात ।

टोखा व नागी बौद्ध कार्यक्रम

धर्मकीर्ति बौद्ध अध्ययन गोठीया गां गामे बौद्ध शिक्षा प्रचार यायेगु उद्देश्यकथं गत चैत्र १ गते सच्चिद् मयाक अध्ययन गोठीया परिवार टोखाय वना बहनी ज्याता इलं (८ बजे) निते फिता त्या (१०.३०) ई तक बौद्ध गोत, बौद्ध शिक्षा सम्बन्धी प्रवचन व लेख छ्वना न्यकेमु कार्यक्रम सम्पन्न जुल । द्वःछि मयाक टोखा देया जनतां शान्तपूर्वकं उत्तम बौद्ध कार्यक्रम स्वयः न्यनाच्वंगु अनुकरणीय ज् ।

उत्तम गोठीया शुलु ज्वीवं दक्ले न्हापां धर्मकार्ति बौद्ध अध्ययन गोठीया अध्यक्षा धम्मवती गुरुमाँ नं मति भिगुलि गति भिगु व मति मभिगुलि गति मभिगु खं प्रमाण बिया बाखं कना श्रोतागणतय्गु धयान आकृष्ट याना बिज्यात ।

उगु कार्यक्रमे सुश्री नानिहेरा शाकयं बुद्धया विचार व
थी बरदेश मानन्धरं “पूजा”या बारे प्रबन्धन बिया दिल ।
सुश्री मीना बनियाँ “संस्कार” व थी चन्द्रेश तुलाधरं
“माँ-बौ व मचाखाचा” या बारे लेख द्वना न्यंका दिल ।
बिचे बिचे न्हाइपुक बौद्ध गीत हाला न्यंकूपि मध्यजुर्णि-
सुश्री कमलतारा स्थापित, शरभिला बनिया, मिला कंसा-
कार, कविता तुलाधर व रमिता तुलाधर ।

समाप्ति आसनं नंवाना मिक्षु अश्वघोषं धया बिज्यात-
थःत मेपिसं येका च्वनेत व माने याका च्वनेत थःथःगु
स्वभाव परिवर्तन याए फयेके माः । थःथःगु बाँसलागु
स्वभाव मवय्का छोयेगु बौद्ध शिक्षा प्रचार यायेत धर्मकीर्ति
बौद्ध अध्ययन गोष्ठी थव कार्यक्रम दयकुगु खें न्हाथना
बिज्यात ।

सर्चिछ मयाक मनूतय्त च्वनेगु थाय व मेमेगु नं
प्रबन्ध याचा द्युगुलि श्रीपूर्ण प्रमुख सकल टोखावासी-
पिनि प्रति धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी कृतज्ञ जू धका
धन्यवाद ज्ञापन याना समा विसर्जन जुल ।

चंत्र २ गते सुय न्हापनं टोखां थाहां वना नागी पर्वते
दयेका तःगु गुम्बाय् (विहारे) न्हाइपुक व कःङः धायेक
बुद्ध पूजा व बुद्धया उपदेश अले अन बिज्याना च्वर्णि घेनुं
(मिक्षु) व अनितय्त (मिभूणीतय्त) वान बीगु कार्य
सम्पन्न जुल ।

भोटय् (बनेपाय्) धर्मदेशना

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीया गाँ गामे बुद्धधर्म
प्रचारया उद्देश्यकथ व बनेपा दछु टोलया अद्वालुपिनिगु
अनुरोधकथं २०३१ चंत्र २४ गते निसें ३० गतेतक दछु
त्वाया बजारे बहनि च्याता इलं (द.१०) निसें किता ई
तक मिक्षु अश्वघोष व धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीया
अध्यक्षा धम्मवती पाँडे धर्मदेशना यायेगु कार्यक्रम सम्पन्न
जुल । न्यने मनं निगु खें न्यने दत, मिसामेस्यां नं उलि तक
सयेका अये बाँसलाक बाखं कने फु खनि का धयागु चर्चाया
समाचार दु ।

थथे हे ये चुके चुके व छ्ये छ्ये स्वन्हु व प्यन्हु न्हेनु
यंक बाखं कनेगु ज्या धम्मसती पाखें जुयाच्वंगु दु ।

२५१६ गूगु स्वाँया पुन्हीया उपलक्ष्यय्

शुभ-कामना

नेपाली, चाइनीज व भारतीय लाकां, चप्पल व मोजाया लागी
सदां लुमंका दिसें

दबलकाजी तुलाधर

१०/८, लाका ज्यासः

भोटाहिउँ ।

सिद्धार्थया जन्म, बुद्धत्वप्राप्ति व महापनिवर्ण

जूगु दि

२५९६ स्वाँया-पुन्हीया

समस्त नेपाली प्रति

भिन्तुना

लुमंका दिसँ !!

मोटर सामानया लागी

जोगवीरसि कमलवीरसि

२८ जुद्ध सडक

काठमाडौं

फोन : ११४५३, १३८४२, १४६५४

तुंजोतो टाल्लैट लाभीर

जापानको Tsumura Jutendo Co. Ltd. ले L'AMOUR
ओषधि उत्पादन गरेको छ।

सालोर ब्रयोग गर्नु पर्ने कुराहरु :-

बच्चा जन्मनु प्रयाहि र पचि हुने रोगहरु, धातुको सम्बोद्धि हिस्टेरिया, टाउको
दुखने, शरीरको तरलो आग चीसो रहने अथवा दुखने, किउको सही लोर्नी दुखने, रिङ्गत
लाग्ने, निर्वासनाउने,

प्रयाहि र पचि हुने रोगहरु, धातुको सम्बोद्धि हिस्टेरिया, टाउको
दुखने, शरीरको तरलो आग चीसो रहने अथवा दुखने, किउको सही लोर्नी दुखने, रिङ्गत
लाग्ने, निर्वासनाउने,

सम्पर्क उगाना :-

उच्छोगहरूले उड्ड अलिल्लैटल

११/१०० अस्त, कमलार्थि
काठमाडौं, नेपाल।

The Practical Aspect of Buddhism in the Modern World

By Miss Sameer Sthapit

Some people think that Buddhism is a system which is not practicable in the social life and that one must be a monk and live in a monastery to be a true Buddhist. But this is just a misconception due to the lack of right understanding of the teachings of the Buddha. Buddha's teaching is meant for every human being, not just for the monks living in the monasteries. Buddhist are taught to show the same tolerance and brotherly love to all men without distinction. Buddha taught that ignorance produces desire, unsatisfied desire is the cause of rebirth, and rebirth, the cause of sorrow. To get rid of sorrow, it is necessary to escape rebirth, to escape rebirth, it is necessary to extinguish desire, and to extinguish desire, it is necessary to destroy ignorance. The desire to live being the cause of rebirth, when that is extinguished, rebirths cause and the perfect individual attains, by meditation, the highest state of peace called Nirvana. The Buddha taught four Noble Truths :—

- 1) the omnipresence of suffering.
- 2) its cause, the wrongly directed desire.
- 3) its cure, the removal of the cause.
- 4) the noble eightfold path of self-developing which leads to the end of suffering.

The noble eightfold path, the Buddhist way of life, is actually the middle way of life which means not going beyond a certain limit. If one understands the spirit of Buddhism correctly, he can surely follow and practise it while living the life of an ordinary man. Practically, there is no use of everyone in the world becoming monks or retiring

from an ordinary life. There are numerous examples of men and women who lived an ordinary life, practised the teaching of Buddha successfully and finally realized Nirvana, the ultimate goal of Buddhism. It is more courageous to practise Buddhism living among the young fellows helping them and being of service to them. But still the sangha, the order of Monks are established to provide an opportunity to those who are willing to devote their lives not only to their own spiritual development but also to the service of others.

If one understands the Buddha's teaching and if one is convinced that his teaching is the right path and if one tries to follow it, then one is a Buddhist. But according to the tradition of Buddhist countries, one is considered a Buddhist if one takes the Buddha, Dhamma (the teaching) and the Sangha (the order of monks) generally called the "Triple gem" as one's refuges and undertakes to observe the five precepts (Pancha Sila) the minimum moral obligations of a lay Buddhist.

- 1) not to destroy life.
- 2) not to steal.
- 3) not to commit adultery.
- 4) not to tell lies.
- 5) not to take intoxicating drinks.

Those who think that Buddhist is interested in high moral, ideals and philosophical thoughts are mistaken. According to Buddha, happiness is not possible without leading a pure life based on mutual and spiritual principles. But leading such life is very hard in

unfavourable material and social conditions. Buddhism considers material welfare just as a means to an end but not an end in itself.

Buddha in Digha Nikaya clearly states that poverty is the cause of immorality and crimes. Every government tries to suppress the crime through punishment. But this method can never be successful. Buddha suggests that economic condition of the people should be improved in order to eradicate crime. Though Buddha showed the importance of improving economic condition, he does not approve of hoarding wealth with desire. He also opposes the way of earning livelihood by the production and sale of armaments and liquors. In spite of the fact that Buddhism gives great stress on the development of the moral and spiritual character for a happy peaceful society, it also encourages material progress,

Buddhism preaches peace as its universal message and does not approve of any kind of violence or destruction of life. "Our war is always just, your war is always unjust" Buddhism does not accept this position.

Many scientific weapons have been produced with the aid of development of the Nuclear Physics which may result in the destruction of the whole humanity. So in this age of revolution, every one is seeking an outlet and

some kind of solution. But there is none except the Buddha's message of non-violence, peace, love and compassion, freedom from selfishness, hatred and violence.

According to Buddha, "hatred is never appeased by hatred, but it is appeased by kindness, this is an eternal truth". Buddha says, "the victor breeds hatred and the defeated lies down in misery. He who renounces both victory and defeat is happy and peaceful". The only conquest that brings peace and happiness is self-conquest. As explain in Dhammapada, "one may conquer million in battle, but he who conquers himself is the greatest of all the conquerors".

Buddhism aims creating a society where the struggle for power is renounced, where calm and peace prevail away from conquest and defeat, where one who conquers oneself is more respected than those who conquer million by military. Where hatred is conquered by kindness and evil by goodness, where life is in peace and harmony in a material contentment, directs towards the highest noblest aim, the realization of the ultimate truth Nirvana.

May all beings follow the right path shown by the Lord Buddha, may they be guided by compassion and wisdom, may they be free from suffering. ++

Graphic Arts

For :

*Quality Photography, Colour Slides, Filmstrips, Cinematography,
Book design & Illustration, Poster & Charts*

Please visit :

Ratna Park, Kathmandu, Nepal

The Message of Vaisakh Poornima

By Chandresh Tuladhar

Vaisakh Poornima is an auspicious day for Buddhists all over the world. It is an immortal day to be kept in mind when Lord Buddha was born at Lumbini orchard in the year 623 B.C., when Lord Buddha procured the Enlightenment at Bodh Gaya in the year 588 B.C., when Lord Buddha attained Nirvana at Kushinagar in the year 543 B.C. To the Buddhist in Nepal and India, the day is widely known as Buddha Jayanti.

In Nepal both the Hindus and the Buddhists visit the Swayambhu Nath temple on this day in order to pay homage to the Religious Leader who revealed the eight-fold path, also known as the 'Arya Asthangik Marga', to Nirvana in order to do Buddha Puja. Almost all Buddhists flock to the Anandakuti Vihar situated towards the north-west of Swayambu Nath temple. Some Buddhists swarm into Vihars of Bhikshus and Nuns for Buddha puja in order to pacify their minds. Whenever you go you only get to see gay faces on this day. At the window sill of each and every house you pass by, a portrait of Lord Buddha is sure to greet your gaze. The serene, exquisite portrait pacifice the minds of all who see it!

On this day, most Buddhists endeavour to abide by the Pancha Seela, the five precepts, some by the Asta Seela, the eight precepts, and a few by the Dasa Seela, the ten precepts. Since Pancha Seela is most observed of the precepts, a brief explanation of it is necessary for those who do not know anything about the precepts. The five precepts that constitute Pancha Seela as follows :

- a) I undertake to observe the precept of abstaining from killing living beings,
- b) I undertake to observe the precept of abstaining from taking things not given,
- c) I undertake to observe the precept of abstaining from sexual misconduct,
- d) I undertake to observe the precept of abstaining from false speech, and
- e) I undertake to observe the precept of abstaining from liquor that would cause intoxication and headlessness.

Along with these precepts, they also endeavour to fulfill the Dasa Paramitas, the ten perfections, which all the Bodhisattvas posses. These ten perfections as practised by all Buddhists who wish to attain Nirvana through one of the three Yanas, vehicles. The three Yanas are as follows :

a) Samma Sam Buddhahood: In this world, the appearance of a Samma Sam Buddha is an extremely rare possibility. A person who aspires to become a Samma Sam Buddha should, first of all, make a firm resolution and verbal expression for his object in the presence of the Buddhas. Then, he must receive the proclamation or nomination from a Buddha who will publicly declare him to become a Samma Sam Buddha in the future.

b) Pratyak Buddhahood: Pratyak Buddha is one who attains Nirvana without any spiritual assistance from external sources. He does not posses the ability to enlighten others like the Samma Sam Buddhas and Arhants do. During the existence of Samma Sam

Buddha, Pratyak Buddhas cannot appear. Only one Samma Sam Buddha arises at a time, but several Pratyak Buddhas can appear at the same time. To become a Pratyak Buddha, one should practise the ten perfections, and

c) Arahant: This Yana is comparatively an easd one and is open for both men and women. Arahant is one who has totally eradicated all the defilements and is therefore worthy of reverence and oferings. Since he has attained the ultimate realization, he is also capable of rending spiritual assitance to others for their liberation. The ten perfections should be practised in order to achieve Arahtship.

The Dasa Paramitas, ten perfections, mentioned above are as follows:

- | | |
|---------------|--|
| a) Dana | —Charity to the needy |
| b) Seela | —Morality one's mind |
| c) Naiskramya | —Renunciation of worldly pleasures |
| d) Pragyan | —Wisdom (knowledge) of the four 'Noble Truths' |
| e) Viriya | —Perseverance to vanquish the Mara (passions) |
| f) Chayanti | —Patience, endurance of self |

- | | |
|---------------|---|
| g) Satya | suffering inflicted by others |
| h) Adhisthana | —Truthfulness in thought, word, and deed |
| i) Maitri | —Determination to achieve one's goal, eg. Nirvana |
| j) Upekshya | —Loving-kindness towards all living creatures |
| | —Equanimity in one's deals with others. |

Even partial fulfillment of these Dasa Paramitas will affect one's faith and one's invalid superstitions habits (Samskara). This will certainly boost up the person's luck in his futute life (Karma).

Hence, we must observe the ten perfections not only on Sabbath days but on each and every day of our lives! The quality of happiness prodced by the observance and fulfillment of these Dasa Paramitas is of the most refined, supreme, and nnique form. So, all of us must try out best to observe and fulfill the Dasa Paramitas, the ten perfections, on each and everyday of our lives but especially on the Valsakh Poornima day! Only with the fulfillment of the Dasa Pararamitas, the ten perfections, can one achieve Nirvana, the ultimate aspi ation!

GIVE YOUR ^{self} A LIFT WITH A PAIR OF STYLISH NEW SPECES OR WITH A PAIR OF GROOVY SUN-GLASSES

*Why not ask to see the excellent selection of high quality frames
for prescription and sun-glasses at*

NISIKA OPTICAL CO.

**9/45, ASAN KISIDHOKA
KATHMANDU, NEPAL**

Phone No. 14483

२५१९ सर्वे भगवान् बुद्धको निर्वाण प्राप्ति पूर्णीत दिवस

बैशाख पूर्णिमाको

उपलक्ष्यमा

हार्दिक मंगल कामना

बालाजु अटोवक्स प्रा. लि.

रजिष्टर्ड अफिस

२८ जुद्ध सडक

काठमाडौं

फोन : ११४५३

वर्क सप

बालाजु औद्योगिक द्वे

बालाजु, काठमाडौं

फोन : १३५८४

मुद्रक : शाक्य प्रेस, छँच्हाल टोल, काठमाडौं। फोन : १३६०४

Hearty Greetings

&

Best Wishes

On 2519th Anniversary

of Vaishakh Full Moon Day

Birth, Enlightenment & Mahaparinirvana of

Gautam Buddha

**EMBASSY OF THE REPUBLIC
OF KOREA**

KATHMANDU